

ग्रामथान गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
प्रदेश नं. १, नेपाल
शिक्षा नियमावली, २०७७

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) ले दिएको अधिकार प्रयोग गरी यो ग्रामथान गाउँकार्यपालिकाले यो ग्रामथान गाउँपालिका शिक्षा नियमावली, २०७७ जारी गरेको छ।

परिच्छेद १
प्रारम्भक
संक्षिप्त नाम र परिभाषा

१. संक्षिप्त नाम र प्रारम्भ :

- (१) यो नियमको नाम “ग्रामथान गाउँपालिका शिक्षा नियमावली, २०७७” रहेको छ।
- (२) यो नियमावली ग्रामथान गाउँपालिका क्षेत्रभर लागु हुनेछ।
- (३) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।

२. परिभाषा :

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा :

- (क) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई सम्झनु पर्छ।
- (ख) “कार्यपालिका” भन्नाले ग्रामथान गाउँकार्यपालिकालाई सम्झनु पर्छ।
- (ग) “कोष” भन्नाले नियम ८५ वर्मोजिमको विद्यालय संचालनका लागि खडा गरिएको संचित कोषलाई सम्झनु पर्छ।
- (घ) “गाउँपालिका” भन्नाले नेपालको संविधान वर्मोजिम गठन भएको ग्रामथान गाउँपालिका सम्झनु पर्छ।
- (ङ) “धार्मिक विद्यालय” भन्नाले परम्परागत रूपमा चलि आएका गोन्मा, गुरुकुल, आश्रम, मदरसा जस्ता धार्मिक विद्यालयहरूलाई जनाउँदछ।

- (च) “आधारभूत शिक्षा” भन्नाले प्रारम्भिक बाल शिक्षा देखि कक्षा आठसम्म दिइने शिक्षा सम्झनुपर्छ।
- (छ) “माध्यमिक शिक्षा” भन्नाले कक्षा नौ देखि कक्षा बाह्र सम्म दिइने शिक्षा सम्झनुपर्छ।
- (ज) “निरीक्षण” भन्नाले विद्यालय निरीक्षण गर्न तोकिएको अधिकृतलाई सम्झनु पर्छ।
- (झ) “परिवार” भन्नाले शिक्षक वा कर्मचारीसँग एकासगोलमा बस्ने तथा निज आफैले पालनपोषण गर्नु पर्ने पति, पत्नी, छोरा, अविवाहिता छोरी, धर्मपुत्र अविवाहिता धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनु पर्छ र सो शब्दले पुरुष शिक्षक वा कर्मचारीको हकमा निजको वाजे, बज्यै तथा महिला शिक्षक वा कर्मचारीको हकमा निजको सासू ससुरालाई समेत जनाउँछ।
- (ञ) “परीक्षा समिति” भन्नाले नियम ३४ वर्मोजिम गठन हुने परीक्षा संचालन तथा समन्वय समितिलाई सम्झनु पर्छ।
- (ट) “पाठ्यक्रम विकास केन्द्र” भन्नाले संघीय ऐन वर्मोजिम पाठ्यक्रम निर्माणको लागि जिम्मेवार निकायलाई सम्झनु पर्दछ।
- (ठ) “प्रधानाध्यापक” भन्नाले नियम ५० वर्मोजिम नियुक्त विद्यालयको प्रधानाध्यापक सम्झनु पर्छ।
- (ड) “प्रमुख” भन्नाले ग्रामथान गाउँपालिकाको प्रमुखलाई सम्झनु पर्छ।
- (ढ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले ग्रामथान गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्छ।
- (ण) “प्रारम्भिक बाल शिक्षा केन्द्र” भन्नाले चार वर्ष उमेर पूरा भई पाँच वर्ष उमेर पूरा नगरेका बालबालिकाको लागि नियम ३८ वर्मोजिम खोलिएको प्रारम्भिक बाल शिक्षा केन्द्र, नर्सरी, केजी, मन्टेसरी आदि सम्झनु पर्छ।
- (त) “व्यवस्थापन समिति” भन्नाले नियम २६ वर्मोजिम गठन हुने विद्यालय व्यवस्थापन समिति सम्झनु पर्छ।
- (थ) “मन्त्रालय” भन्नाले नेपाल सरकार, शिक्षा मन्त्रालय सम्झनु पर्छ।

- (द) “शिक्षा अधिकृत” भन्नाले ग्रामथान गाउँपालिकाको शिक्षा शाखाको प्रमुख वा सो प्रमुखको कामकाज गर्न तोकिएको अधिकृत कर्मचारीलाई सम्झनु पर्छ ।
- (घ) “शिक्षा शाखा” भन्नाले ग्रामथान गाउँपालिकामा रहेको शिक्षा हेतु विभाग/शाखालाई सम्झनु पर्छ ।
- (न) “शिक्षक किताबखाना” भन्नाले संघीय शिक्षा कानून वमोजिम गठन भएको शिक्षक किताब खाना सम्झनु पर्छ ।
- (प) “शिक्षक सेवा आयोग” भन्नाले संघीय कानून वमोजिम गठन भएको शिक्षकहरुको नियुक्ति तथा बढुवाको सिफारिस तथा अध्यापन अनुमति पत्र आदि प्रदान गर्ने आयोग सम्झनु पर्छ ।
- (फ) “शिक्षा समिति” भन्नाले गाउँपालिका प्रमुखले नेतृत्व गरेको नियम २४ अनुसारको गाउँशिक्षा समिति सम्झनु पर्छ ।
- (ब) “शुल्क” भन्नाले विद्यालयले नियम वमोजिम विद्यार्थीसँग लिन पाउने शुल्क सम्झनु पर्छ ।
- (भ) “शैक्षिक गुठी” भन्नाले विद्यालय सञ्चालन गर्नको लागि कुनै व्यक्तिले नाफा नलिने उद्देश्यले स्थापना गरेको सार्वजनिक वा निजी गुठी सम्झनु पर्छ ।
- (म) “शैक्षिक सत्र” भन्नाले विद्यालयमा अध्ययन अध्यापन गराइने वार्षिक अवधि सम्झनु पर्छ ।
- (य) “समुदायद्वारा सञ्चालित विद्यालय” भन्नाले नियम ५ वमोजिम स्वीकृति प्राप्त गरी स्थानीय तह वा व्यवस्थापन समितिले व्यवस्थापन जिम्मा लिएको सामुदायिक विद्यालय सम्झनु पर्छ ।
- (र) “सामुदायिक शिक्षक” भन्नाले समुदायद्वारा व्यवस्थित विद्यालयमा नेपाल सरकारबाट स्वीकृत वा अनुमोदन प्राप्त दरबन्दी अन्तर्गत व्यवस्थापन समितिले नियुक्त गरेको शिक्षक सम्झनु पर्छ ।
- (ल) “स्रोत शिक्षक” भन्नाले विद्यालयको विभिन्न तहको शिक्षक पदमा पदाधिकार रहने गरि गाउँपालिकाका शिक्षा शाखामा कामकाज गर्नका लागि शिक्षा समितिले काजमा खटाएको स्थायी शिक्षकलाई सम्झनुपर्छ ।

- (व) “सामुदायिक सिकाई केन्द्र” भन्नाले समुदाय स्तरमा सञ्चालन गरिने आजीवन सिकाई, अध्ययन अनुसन्धान र सीप सिकाई लगायतका काम गर्ने केन्द्रलाई सम्झनु पर्छ ।
- (श) “संघीय शिक्षा ऐन” भन्नाले संघीय संसदले बनाएको शिक्षा ऐनलाई सम्झनु पर्छ ।
- (ष) “संस्थागत विद्यालय” भन्नाले निजी लगानीमा संचालन गर्ने गरी नियम ५ वमोजिम अनुमती पाई स्थापित विद्यालयलाई सम्झनु पर्छ ।
- (स) “प्राविधिक शिक्षा” भन्नाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सिप विकास सम्बन्धि नीति २०६४ ले जनाएको शिक्षा सम्झनु पर्छ ।

परिच्छेद २

विद्यालय खोल्ने अनुमति वा स्वीकृति सम्बन्धी व्यवस्था

विद्यालय खोल्ने अनुमतिको लागि निवेदन दिनु पर्ने :

- (१) कसैले विद्यालय खोल्न वा अनुमति लिई सञ्चालित विद्यालयको तह थप गर्न चाहेमा वडा शिक्षा समिति र वडा समितिको सिफारिस लिई शैक्षिकसत्र सुरु हुनुभन्दा कम्तीमा तीन महिना अगावै अनुसूची १ वमोजिमको ढाँचामा ग्रामथान गाउँ कार्यपालिकाको कार्यालयमा निजी वा सार्वजानिक शैक्षिक गुठीको स्वीकृत विधान सहित निवेदन दिनु पर्नेछ ।

४. विद्यालय खोल्नको लागि पूरा गर्नु पर्ने पूर्वाधार : विद्यालय खोल्नको लागि अनुसूची २ वमोजिमको पूर्वाधार पूरा गरेको हुनु पर्नेछ ।

विद्यालय खोल अनुमति दिने :

- (१) नियम ३ वमोजिम विद्यालय खोल्ने अनुमतिको लागि निवेदन परेमा शिक्षा अधिकृतले निवेदनसाथ प्राप्त कागजातहरु र स्थलगत जाँचवुभ र अनुगमन गर्ने गराउनेछ । त्यसरी जाँचवुभ गर्दा प्रस्तावित विद्यालयको लागि नियम ४ वमोजिमको पूर्वाधार पूरा भएको, नभएको खुलाई शैक्षिक सत्र सुरु हुनु भन्दा कम्तीमा दुई महिना अगावै आधारभूत विद्यालय

- तथा माध्यमिक विद्यालयको अनुमति सम्बन्धमा आवश्यक कागजात र प्रतिवेदन सहित संलग्न राखी शिक्षा शाखा प्रमुखले शिक्षा समितिको वैठकमा पेश गर्नुपर्नेछ । यस्तो प्रतिवेदनमा अनुमति माग गरिएको विद्यालय सामुदायिक वा संस्थागत कुन स्वरूपमा सञ्चालन गर्ने गरी अनुमति माग गरिएको हो सोको सम्बन्धमा एकिन उल्लेख हुनु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम शिक्षा समितिको वैठकबाट अनुमति दिने सिफारिसको निर्णय भएमा कार्यपालिका समक्ष पठाउनु पर्नेछ । यसरी प्राप्त सिफारिसको आधारमा कार्यपालिकाले विद्यालय अनुमति सम्बन्धमा उपयुक्त लागेमा विद्यालय खोल्न आवश्यक शुल्क तोकी सो शुल्क गाउँशिक्षा समितिको कोषमा जम्मा गर्न लगाई अनुमति दिन सक्नेछ । गाउँ कार्यपालिकाको निर्णय बमोजिम शिक्षा शाखा प्रमुखले अनुसूचि ३ बमोजिमको ढाँचामा अनुमति दिनेछ ।
- (३) उपनियम (२) अनुसार आधारभूत र माध्यमिक तहको अनुमति दिँदा गाउँ कार्यपालिकाले शैक्षिकसत्र सुरु हुनुभन्दा ३० दिन अगावै अनुमति दिनुपर्नेछ । विद्यालय वा तह अनुमति दिँदा प्रथम पटक सम्बन्धित तहको पहिलो कक्षाको मात्र अनुमति प्रदान गर्नुपर्नेछ ।
- (४) उपनियम (२) बमोजिम शिक्षा समितिले विद्यालय खोल्ने अनुमतिको सिफारिस गर्ने निर्णय गर्दा विद्यालय नक्साडक्न, स्कूल जोनिङ्ग र गाउँशिक्षा समिति तथा संघीय कानूनले निर्धारण गरेको बडाको लागी विद्यालयको अधिकतम संख्याको अधिनमा रही दिनु पर्नेछ ।
- (५) नयाँ स्थापना हुने संस्थागत विद्यालय कम्पनी ऐन अन्तर्गत स्थापना गर्न पाइने छैन ।

६. शैक्षिक गुठीसम्बन्धी व्यवस्था :

- (१) शैक्षिक गुठीको रूपमा विद्यालय सञ्चालन गर्न चाहनेले शैक्षिक गुठी सम्बन्धी विधान बनाई गाउँपालिकामा पेश गर्नु पर्नेछ ।
- (२) शैक्षिक गुठी निजी र सार्वजनिक गरी २ किसिमले दर्ता गर्न सकिनेछ । तर देहायका विद्यालयलाई शैक्षिक गुठीको रूपमा सञ्चालन गर्न पाउने गरी अनुमति वा स्वीकृति दिइने छैन ।

- क) सरकारी वा सार्वजनिक भवनमा सञ्चालित विद्यालय,
- ख) सरकारी वा सार्वजनिक जग्गामा भवन बनाई सञ्चालन भएको विद्यालय,
- ग) कुनै व्यक्ति वा संस्थाले विद्यालयको नाममा भवन वा जग्गा दान दातव्य दिएकोमा सो भवनमा वा त्यस्तो जग्गामा भवन बनाई सञ्चालन भएको विद्यालय,
- (३) शैक्षिक गुठीको विधानमा देहायका कुराहरु खुलाएको हुनुपर्नेछ ।
- (क) विद्यालयको नाम र ठेगाना,
- (ख) शैक्षिक गुठीका संस्थापकको नाम र ठेगाना,
- (ग) शैक्षिक गुठीका गुठीयार तथा गुठीयारको मुख्य भई काम गर्ने व्यक्तिको नाम, नियुक्ति प्रक्रिया र कार्यकाल,
- (घ) शैक्षिक गुठीमा रहेको घर, जग्गा, आम्दानी, ऋण तथा अन्य सम्पत्तिको विवरण,
- (ङ) निजी वा सार्वजनिक कुन गुठी हो उल्लेख भएको हुनुपर्ने, अन्य आवश्यक कुराहरु ।
- (४) सार्वजनिक शैक्षिक गुठीमा सम्बन्धित विद्यालयका संस्थापक, प्रधानाध्यापक र गाउँपालिकाले तोकेको व्यक्ति तथा निजी शैक्षिक गुठीमा सम्बन्धित विद्यालयका संस्थापक वा निजले तोकेको व्यक्ति पदेन सदस्य हुनेछन् ।
- (५) सार्वजनिक शैक्षिक गुठीमा कमितमा पाँच जना र निजी शैक्षिक गुठीमा सम्बन्धित विद्यालयका संस्थापकले चाहे बमाजिमका व्यक्ति गुठीयार हुनेछन् ।
- (६) सार्वजनिक शैक्षिक गुठीको गुठीयारमा स्थानीय तहका प्रतिनिधि र अभिभावकहरूमध्येवाट कमितमा एक एक जना सदस्य राख्नु पर्नेछ ।
- (७) यस नियम बमोजिम स्थापना गरिएको शैक्षिक गुठीले यस नियमावली र अन्य प्रचलित कानून बमोजिम आफ्नो कार्य सञ्चालन गर्नेछ ।
- विद्यालयले पालना गर्नु पर्ने शर्त तथा बन्देज :** विद्यालयले पालन गर्नु पर्ने शर्त तथा बन्देजहरू देहाय बमोजिम हुनेछन् :
- (क) नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्नु पर्ने,

- (ख) शिक्षा समितिको स्वीकृति नलिई थप पाठ्यपुस्तक तथा पाठ्यसामग्री प्रयोग गर्न नहुने,
- (ग) राष्ट्रियता प्रति आँच आउने पाठ्यसामग्री भएको पाठ्यपुस्तक अध्यापन गर्न, गराउन नहुने,
- (घ) विद्यालयमा वालमैत्री, अपाङ्गतामैत्री तथा लैङ्गिकमैत्री बातावरण सृजना गर्ने,
- (ड) अभिभावकको वार्षिक भेला गराई विद्यालयको आय व्यय, शैक्षिक उपलब्धि र आगामी शैक्षिक सत्रको कार्यक्रमको जानकारी गराउनु,
- (च) यस नियमावली बमोजिम आय व्ययको लेखा राखि प्रचलित नियम अनुसार लेखापरिक्षण गर्नु पर्ने,
- (छ) विद्यालयले गरेको लगानीको अभिलेख राख्नु पर्ने,
- (ज) विद्यालयमा नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता, जातीय, क्षेत्रीय, भाषिक, लैडिगिक, सामाजिक तथा धार्मिक सहिष्णुतामा खलल पार्ने कुनै पनि क्रियाकलाप हुन नदिने,
- (झ) सामुदायिक विद्यालयमा यस नियमावलीको अधिनमा रही शिक्षक सेवा आयोगको सिफारिस अनुसार शिक्षक नियुक्ति गर्नु पर्नेछ,
- (ञ) विद्यालयमा नियमित रूपमा परियोजना कार्य, सामाजिक सेवा, अतिरिक्त क्रियाकलाप, तथा अन्य कार्यक्रम सञ्चालन गर्नु पर्ने,
- (ट) विद्यालय तथा छात्रावासमा स्वस्थकर, सत्य, निष्ठा र नैतिक चरित्र निर्माण, उच्चमशिलता प्रवर्द्धन, सामाजिक सद्भाव प्रवर्द्धन तथा सामाजिक विकृति (वालविवाह, निरक्षरता, छाउपडी, दहेज, बोक्सावोक्सी, छुवाछुत, जातिगत उच्चनीचता, छोरी माथिको विभेद आदि) उन्मुलनको बातावरण कायम गर्न स्थानीय पाठ्यक्रम तयार गरी स्वीकृतिको लागि प्रस्तुत गर्ने र कार्यान्वयनको आवश्यक व्यवस्था मिलाउने,
- (ठ) आवासीय विद्यालयमा शिक्षा समितिले निर्धारण गरे बमोजिम विद्यार्थीको लागि खाना तथा पौष्टिक आहारको गुणस्तर कायम गर्नु पर्ने,
- (ड) गाउँसभाले पारित गरेको कानून तथा शैक्षिक नीतिको अधिनमा रही काम गर्नुपर्ने छ,

- (ढ) यस नियमावली बमोजिम पूरा गर्नु पर्ने पूर्वाधारहरू कायम राख्नु पर्ने र विद्यार्थी संख्याका आधारमा पूर्वाधारको विस्तार तथा स्तर बढ़ि गर्नुपर्ने,
- (ण) मन्त्रालय वा शिक्षा शाखाले निर्धारण गरेको ढाँचामा विद्यालयले शैक्षिक तथ्याङ्क तयार गरी प्रत्येक वर्षको जेठ ७ गतेभित्र शिक्षा शाखामा पठाउनु पर्ने,
- (त) विद्यालयले विद्यार्थीको लागि प्रयोग गर्ने सवारी साधन प्रचलित कानून बमोजिमको मापदण्ड अनुरूप परीक्षण गरिएको हुनु पर्ने,
- (थ) तोकिएको मापदण्ड अनुरूप विद्यालयको भवन तथा कक्षाकोठा सफा तथा सुरक्षित राख्नु पर्ने,
- (द) प्रत्येक वर्ष विद्यालयको भौतिक तथा सामाजिक परीक्षण गराई त्यसको प्रतिवेदन शिक्षा शाखामा पठाउनु पर्नेछ।

७.

विद्यालय खोल स्वीकृति प्रदान गर्ने :

- (१) नियम ५ को उपनियम (३) बमोजिम अनुमति प्राप्त आधारभूत तथा माध्यमिक विद्यालयले स्वीकृतिको लागि अनुसूची-४ बमोजिमको ढाँचामा गाउँकार्यपालिका समक्ष निवेदन दिनु पर्नेछ।
- (२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा शिक्षा शाखामार्फत त्यस्तो विद्यालयको जाँचबुझ गरी वा गराई त्यसको प्रतिवेदन पेश गर्न लगाउनु पर्नेछ।
- (३) उपनियम (२) बमोजिम जाँचबुझ प्रतिवेदन प्राप्त भएपछि नियम ६ बमोजिमको शर्त तथा बन्देज पूरा गरेको देखिएमा शिक्षा समितिको निर्णयको आधारमा अनुसूची-५ बमोजिमको ढाँचामा कार्यपालिकाले आफ्नो निर्णय सहित गाउँसभा समक्ष पेश गर्नु पर्नेछ। यसरी प्राप्त सिफारिस सभावाट स्विकृत भएमा शिक्षा शाखाले नियम ६ बमोजिमको शर्त तथा बन्देजको अधिनमा रही त्यस्तो विद्यालयलाई अनुसूची-५ बमोजिमको ढाँचामा स्वीकृति प्रदान गर्नेछ।

८.

मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति तथा स्वीकृति सम्बन्धी व्यवस्था :

- (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आधारभूत तहसम्म मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति

- तथा स्वीकृति सम्बन्धी प्रक्रिया नियम ७ वर्मोजिम हुनेछ । यसका लागि एकल भाषाभाषी विद्यालयमा मातृभाषामा शिक्षा दिने, द्विभाषी विद्यालयमा दुवै भाषामा शिक्षा दिने र वहुभाषी विद्यालयमा भाषिक स्थानान्तरणको नीति अपनाई वालवालिकाहरूलाई उनीहरूको मातृभाषाबाट नेपाली वा अंग्रेजी भाषामा सहज रूपमा लाने व्यवस्था गरिने छ । एकल वा द्विभाषी विद्यालयका अभिभावकले चाहेमा त्यहाँ पनि भाषिक स्थानान्तरणको नीति अपनाइनेछ । सबै खाले भाषाभाषीलाई एकअर्काको भाषा, लिपि तथा संस्कृति सिक्न एवं सिकाउन प्रोत्साहित गरिने छ ।
- (२) यस नियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि आधारभूत तह भन्दा माथि मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति तथा स्वीकृति सम्बन्धी प्रक्रिया र मापदण्ड संघीय शिक्षा मन्त्रालयले निर्धारण गरे वर्मोजिम हुनेछ ।
- ९. मुनाफा नलिने विद्यालय सञ्चालन सम्बन्धी व्यवस्था:**
- (१) संघीय कानूनको मापदण्ड वर्मोजिम गुरुकुल, आश्रम, मदरसा, गुम्बा वा गोन्पा समेतका सामाजिक, परोपकारी वा कल्याणकारी संस्थाले विद्यालय सञ्चालन गर्न निवेदन दिने लगायत त्यस्तो विद्यालयको अनुमति, स्वीकृति र कक्षा थप सम्बन्धी व्यवस्था नियम ३, ५, ७ र २० मा उल्लेख भए वर्मोजिम हुनेछ ।
- (२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) वर्मोजिम विद्यालय सञ्चालन गर्न पूरा गर्नु पर्ने पूर्वाधार अनुसूची-६ मा उल्लेख भए वर्मोजिम हुनेछ ।
- (३) गुरुकुल, आश्रम, मदरसा, गुम्बा वा गोन्पा समेतका सामाजिक, परोपकारी वा कल्याणकारी संस्थाले सञ्चालन गर्ने शिक्षा सम्बन्धी नीति, पाठ्यक्रम, त्यस्ता संस्थालाई दिने अनुदान तथा समन्वय सम्बन्धी व्यवस्था मन्त्रालयले निर्धारण गरे वर्मोजिम हुनेछ ।
- १०. कम्पनी ऐन अन्तर्गत सञ्चालित विद्यालयलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्ने सम्बन्धी व्यवस्था:**
- (१) कम्पनी अन्तर्गत सञ्चालन भएको कुनै विद्यालय शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न चाहेनेले सोको अनुमतिको लागि

- अनुसूची-७ वर्मोजिमको ढाँचामा कार्यपालिका समक्ष निवेदन दिनु पर्नेछ ।
- (२) उपनियम (१) वर्मोजिम निवेदन प्राप्त भएमा स्थानीय शिक्षा अधिकृत वा निरीक्षक द्वारा त्यस्तो विद्यालयको जाँचबुझ गराई त्यसको प्रतिवेदन पेश गर्न लगाउनु पर्नेछ ।
- (३) उपनियम (२) वर्मोजिम प्रतिवेदन प्राप्त भएपछि उक्त प्रतिवेदन र निवेदनसाथ प्राप्त कागजात जाँचबुझ गर्दा त्यस्तो विद्यालयलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न मनासिब देखेमा शिक्षा समितिको सिफारिस साथ कार्यपालिकामा पेश गर्नु पर्नेछ ।
- (४) उपनियम (३) वर्मोजिम प्राप्त सिफारिस जाँचबुझ गर्दा उपयुक्त देखिएमा कार्यपालिकाले त्यस्तो विद्यालयलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न अनुसूची द वर्मोजिमको ढाँचामा अनुमति दिनेछ ।
११. विदेशी शिक्षण संस्थासँग सम्बन्धन गरी विद्यालय खोल्ने अनुमति वा स्वीकृति नेपाल सरकारको पुर्व स्वीकृति नलिई दिन सकिने छैन ।
- १२. यस अधि दर्ता /अनुमति भएका विद्यालय सम्बन्धी व्यवस्था :**
- (१) माथि जेसुकै उल्लेख भए पनि यस अधि नियमानुसार दर्ता र सञ्चालनमा रहेका विद्यालयहरू यसै नियमावली वर्मोजिम सञ्चालन भएका मानिनेछन् । तर यस अधि सञ्चालनमा भएका विद्यालयले शिक्षा शाखाले तोकेको ढाँचामा विवरण र कागजपत्र पेश गर्नु पर्नेछ ।
- (२) उपनियम (१) वर्मोजिम विवरण प्राप्त भए पछि शिक्षा शाखाले यस नियमावली वर्मोजिम सञ्चालन गर्न सकिने नसकिने र सकिने भए गर्नु पर्ने सुधारको खाका सहित प्रतिवेदन पेश गर्नेछ ।
- (३) प्राप्त प्रतिवेदन समेतको आधारमा शिक्षा शाखाले शिक्षा समिति समक्ष सञ्चालन अनुमती दिन नसकिने भए सोही वर्मोजिम र शर्त सहित सञ्चालन गर्न पर्ने भए शर्तको विवरण सहित पेश गर्नेछ । (४) शिक्षा समितिको निर्णय वर्मोजिम शिक्षा अधिकृतले अनुसूची द वर्मोजिमको ढाँचामा विद्यालयलाई सञ्चालन प्रमाणपत्र दिनुपर्नेछ ।

१३. धरौटी राखु पर्ने : संस्थागत विद्यालय खोल्ने अनुमति लिँदा विद्यालय सञ्चालनको सुरक्षण बापत देहाय बमोजिमको रकम धरौटीको रूपमा राखु पर्नेछ :

- (क) माध्यमिक विद्यालय कक्षा ११-१२ को लागि **चार** लाख रूपैयाँ,
- (ख) माध्यमिक विद्यालय कक्षा ९-१० को लागि **तीन** लाख रूपैयाँ,
- (ग) आधारभूत विद्यालय कक्षा ६-८ को लागि **दुई** लाखरूपैयाँ,
- (घ) आधारभूत तह कक्षा ५ सम्मका विद्यालयको लागि एक लाख पचास हजार रूपैयाँ,
- (ड) पूर्व प्राथमिक तहका लागि एक लाख रूपैया ।
- (च) प्राविधिक शिक्षा(१८ महिना देखि ३ वर्षे कोर्स)का लागि चार लाख रूपैया । तर,
- (१) नियम ९ बमोजिम विद्यालय सञ्चालन गर्ने अनुमति लिँदा धरौटी राखु पर्ने छैन ।
- (२) विशेष आवश्यकता भएका विद्यार्थिका लागि वा सिमान्तकृत वा अति विकट भौगोलिक क्षेत्रमा विद्यालय खोल्दा कार्यपालिकाले निर्धारण गरेको मापदण्ड बमोजिम धरौटी छुट दिन सकिनेछ ।

१४. धरौटी रकम जम्मा गरिने :

- (१) विद्यालयले नियम १३ बमोजिमको धरौटी बापतको रकम गाउँपालिकाले तोकिदिएको बैडकमा विद्यालयको नाममा मुद्रिती खाता खोली जम्मा गरिनेछ ।
- (२) उपनियम (१) बमोजिम बैडकमा जम्मा गरिएको रकमबाट प्राप्त भएको व्याजको ७५% रकम विद्यालयको काममा खर्च गर्न सकिनेछ ।
- (३) उपनियम १ बमोजिमको खाताको सञ्चालन विद्यालय व्यवस्थापन समितिले व्यक्ति र गाउँपालिकाले तोकेको कर्मचारीको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।

१५. सार्वजनिक शैक्षिक गुठी तथा नेपाल सरकारले अनुदान दिने निजामती, सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र शहीद प्रतिष्ठानद्वारा सञ्चालित विद्यालयको नियमनको लागि संघीय शिक्षा मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार हुनेछ ।

१६. विद्यालय गाभ्न सकिने :

- (१) देहायको कुनै अवस्थामा दुई वा दुईभन्दा बढी विद्यालयलाई एक आपसमा गाभी एउटा विद्यालय कायम गर्न सकिनेछ वा कुनै तह पनि दुई वा दुई विद्यालयलाई एक आपसमा गाभ्न सकिनेछ ।
- (क) अनुसूची-२ बमोजिमको पूर्वाधार कायम नरहेको,
- (ख) अधिकांश कक्षामा तोकिएको संख्याको दश प्रतिशत भन्दा कम विद्यार्थी संख्या भएको, साथै कक्षा रिक्त भएमा,
- (ग) दुई वा सोभन्दा बढी विद्यालयको परिसर एक आपसमा जोडिएको,
- (घ) दुई वा सो भन्दा बढी विद्यालय बीचको पैदल दूरी तीस मिनेटभन्दा कम रहेको,
- (ड) दुई वा सो भन्दा बढी विद्यालयका व्यवस्थापन समितिले विद्यालय गाभ्न संयुक्त निवेदन दिएमा
- (च) अनुगमन समितिले नियम १६ बमोजिमको अवस्था देखिएमा वा मनासिव लागेमा राय सहितको प्रतिवेदन बडा शिक्षा समिति तथा गाउँ शिक्षा समिति समक्ष पेश गर्नु पर्नेछ । र गाउँ शिक्षा समितिले आवश्यक निर्णय गरि कार्यपालिकामा सिफारिश गरिनेछ ।
- (२) उपनियम (१) बमोजिमको आधारमा विद्यालयहरु गाभ्ने निर्णय गर्दा कार्यपालिकाले त्यस्ता विद्यालयको लागि आवश्यक शिक्षक तथा कर्मचारीको दरबन्दी यकिन गरी बढी हुन आएको शिक्षक तथा कर्मचारीको अन्य विद्यालयमा व्यवस्थापन गर्ने विषयमा समेत निर्णय गर्नु पर्नेछ ।
- (३) यस नियमालीमा उल्लेखित विद्यालय गाभ्ने सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्ने कार्यपालिकाले शिक्षा समितिको सिफारिसमा कार्यविधी बनाई लागू गर्न सक्नेछ । यसरी गाभिएर खाली भएको वा बन्द भएको विद्यालयमा सामुदायिक प्रयोजनका लागि पुस्तकालय, म्युजियम, संवाद स्थल, वा सीप विकास केन्द्र, सामुदायिक सिकाइ केन्द्र जस्ता संस्था बनाउन तथा सम्बन्धित वार्डले सार्वजनिक रूपमा प्रयोग गर्न सकिने ।

१७. गाभिएका वा बन्द गरिएका विद्यालयको सम्पत्तीको व्यवस्थापन :

- (१) नियम १६ बमोजिम विद्यालय गाभिएमा गाभिने विद्यालयमा रहेको चल अचल सम्पत्ति, फर्निचर, पाठ्यपुस्तक, पाठ्यसामग्री लगायतका अन्य शैक्षिक सामग्री गाभिएको विद्यालयको नाममा नामसारी गरी वा जिन्सी दाखिला गरी आम्दानी बाँधी अभिलेख राख्नु पर्नेछ ।

१८. विद्यालयको तह वा कक्षा घटाउन सकिने : कुनै विद्यालयको सम्बन्धमा नियम १७ को अवस्था विद्यमान रहेको भए तापनि विद्यालय गाभ्ने आधार औचित्यपूर्ण नदेखिएमा गाउँ शिक्षा समितिको सिफारिसमा कार्यपालिकाले त्यस्तो विद्यालयको माथिल्लो तह वा कक्षा घटाउन सक्नेछ ।

१९. विद्यालयको कक्षा थप गर्न सकिने :

- (१) कुनै विद्यालयले कक्षा थप गर्न चाहेमा शैक्षिकसत्र सुरु हुनुभन्दा कम्तीमा दुई महिना अगावै गाउँकार्यपालिका समक्ष निवेदन दिनु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम निवेदन परेमा गाउँपालिकाले थप हुने कक्षाको लागि नियम ४ बमोजिमको पूर्वाधार पूरा भए वा नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्न शिक्षा शाखामा पठाइनेछ । शिक्षा शाखाले स्थलगत जाँचबुझ गर्दा पूर्वाधार पूरा गरेको देखिएमा निर्णयको निमित्त शिक्षा समितिमा पेश गरी समितिको सिफारिश अनुसार गाउँकार्यपालिकाले शैक्षिकसत्र सुरु हुनु अगावै कक्षा थप गर्न अनुमति दिन सक्नेछ । तर प्रत्येक वर्ष थप एक कक्षाका दरले मात्र कक्षा थपको अनुमति प्रदान गर्नु पर्नेछ ।
- (३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राविधिक शिक्षा प्रदान गर्ने वाहेक अन्य विद्यालयको कक्षा एघार र वाहको कक्षा थप र विषय थप गर्ने अनुमति संघीय शिक्षा मन्त्रालयबाट स्वीकृत मापदण्डका आधारमा गाउँ कार्य पालिकाले दिनेछ ।

२०. विद्यालय स्थानान्तरण सम्बन्धी व्यवस्था :

- (१) प्रचलित कानून बमोजिम अनुमति पाई सञ्चालनमा रहेको संस्थागत विद्यालय अर्को स्थानमा स्थानान्तरण गर्न वा स्वामित्व परिवर्तन गर्न चाहेमा त्यस्तो व्यक्ति वा विद्यालयले सबै विवरण खुलाई शिक्षा शाखामा निवेदन दिनु पर्नेछ ।

- (२) यसरी निवेदन पर्न आएमा शिक्षा शाखाले अनुगमन गरी गराई शिक्षा समिति समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।
- (३) शिक्षा समितिले प्रचलित कानून बमोजिमको प्रक्रिया पुरा गरी अनुमति पाई कुनै स्थानमा सञ्चालनमा रहेको कुनै स्थानमा रहेको संस्थागत विद्यालयलाई अर्को स्थानमा स्थानान्तरण गर्न वा स्वामित्व परिवर्तन गर्न अनुमति दिन सक्नेछ ।

परिच्छेद ३

गाउँकार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत, निरीक्षकको काम, कर्तव्य र अधिकार

२०. गाउँकार्यपालिकाको काम, कर्तव्य र अधिकार :

- १) यस नियमावलीमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त गाउँकार्यपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
- (क) शैक्षिक योजना तथा कार्यक्रम कार्यान्वयन गर्न शिक्षा समिति, प्रमुख प्रशासकीय अधिकृत तथा स्थानीय शिक्षा अधिकृतलाई आवश्यक दिनेशन दिने,
- (ख) शैक्षिक योजना तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यकता अनुसार समिति, उपसमिति वा कार्यटोली गठन गर्ने,
- (ग) गाउँपालिकाको तहमा एकरूपता रहने गरी शिक्षक विद्यार्थी अनुपात मिलाउने, गुणस्तर कायमगर्ने, आचार सहित बनाई लागू गर्ने, दरबन्धी मिलान सम्बन्धी कार्य गर्ने,
- (घ) शिक्षक तथा कर्मचारीहरूको प्रशासन, व्यवस्थापन तथा शैक्षिक विकास सम्बन्धी कार्य योजना स्वीकृत गर्ने र कार्यान्वयन गर्न निर्देशन दिने,
- (ङ) प्रदेश तथा संघको कानून बमोजिम हुने शिक्षा सम्बन्धी विषयहरूको कार्यान्वयन गर्न शिक्षा समितिलाई निर्देशन दिने,
- (च) प्रत्येक ६ महिनामा गाउँपालिकाभित्रका सबै किसिमका विद्यालयहरूको अनुगमन तथा मूल्याङ्कन गरी गराई अपेक्षित गुणस्तर कायम गर्ने,

- (छ) विद्यालयमा आर्थिक व्यवस्था पारदर्शी तथा सुनिश्चित गर्न वस्तुगत आधार तथा मापदण्ड बनाई लागू गर्ने, गराउने,
- (ज) यस नियमावलीको परिधि भित्र आवश्यक क्षेत्रहरुको मापदण्ड बनाउने,
- (झ) शिक्षालाई व्यवहारिक, उच्चमाशिल र रोजगारउन्मुख बनाउने नीति अवलम्बन गर्ने,
- (ज) अनुगमनको क्रममा विद्यालयमा प्रधानाध्यापक शिक्षक, कर्मचारी, लगायत आ आफ्नो पदिय दायित्व निर्वाह नगरेको पाईंएमा स्थलगत नै विभागीय कारबाही गर्न सक्नेछ।
- २) उपनियम (१) मा जैसुकै लेखिएतापनि संस्थागत विद्यालयका हकमा त्यस्ता विद्यालयले पालना गर्नु पर्ने मापदण्ड, गुणस्तर, शुल्क प्रावधान, विपन्न तथा सिमान्तकृत वर्गका छात्र छात्रालाई लागि दिईने छात्रवृत्तिका आधार र प्रतिशत, शिक्षक तथा कर्मचारिहरुको सेवा, शर्त एवं पारिश्रमिक जस्ता विषयमा निर्णय गर्दा संस्थागत विद्यालयहरुको संगठन को समेत सहभागिता एवं राय परामर्श लिई निर्णय गर्नुपर्नेछ।
- २१. प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार :**
- ऐन तथा यस नियमावलीमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
- (क) शिक्षालाई मैलिक हकको रूपमा स्थापित गर्न गाउँपालिका वा गाउँपालिकाको समग्र शैक्षिक नीति, योजना, कार्यक्रमको कार्यान्वयन एवं अनुगमन गर्ने / गराउने,
- (ख) गाउँकार्यसम्पादन नियमावलीमा प्रमुख प्रशासकीय अधिकृतले गर्ने भनी उल्लेख भएका शिक्षा सम्बन्धी कार्य गर्ने,
- (ग) शैक्षिक समन्वयकर्ता तथा सहजकर्ताको भूमिका निर्वाह गर्ने,
- (घ) कार्यपालिकाले प्रत्यायोजन गरेका शिक्षा सम्बन्धी कार्य गर्ने,
- (ङ) विद्यालयहरुको लेखा परीक्षणको व्यवस्था मिलाउने ,
- (च) शिक्षा सम्बन्धी कुनै प्रस्ताव गाउँपालिकामा पेश गर्नु पर्ने भए सो

- गर्नुपर्नेछ।
- (छ) अनुगमनको क्रममा विद्यालयमा प्रधानाध्यापक शिक्षक, कर्मचारी लगायत आ आफ्नो पदिय दायित्व निर्वाह नगरेको पाईंएमा स्थलगत नै विभागीय कारबाही गर्न सक्नेछ।
- २२. शिक्षा अधिकृतको काम, कर्तव्य र अधिकार :** ऐन तथा यस नियमावलीमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त गाउँ शिक्षा अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
- (क) गाउँशिक्षा समिति तथा गाउँकार्यपालिकाबाट स्वीकृत शैक्षिक कार्यक्रम कार्यान्वयन गर्ने गराउने,
- (ख) शिक्षा सम्बन्धी कुनै प्रस्ताव गाउँपालिकामा पेश गर्नु पर्ने भए प्रमुख प्रशासकीय अधिकृत मार्फत पेश गर्ने,
- (ग) शिक्षा सम्बन्धी गाउँस्तरीय योजना बनाई कार्यपालिकामा स्वीकृतिको लागि पेश गर्ने र स्वीकृत योजना कार्यान्वयन गर्ने,
- (घ) स्थानीय तहको शिक्षाको अवस्था, प्रगति आदि समेटिएको शिक्षा सम्बन्धी स्थितिपत्र तयार गरी प्रत्येक वर्षको श्रावण मसान्त भित्र प्रकाशित गर्ने,
- (ङ) स्वीकृत अनौपचारिक शिक्षा, विशेष आवश्यकता शिक्षा र शिक्षाको लागि खाद्य कार्यक्रम कार्यान्वयन गर्ने गराउने तथा सो सम्बन्धी अभिलेख तयार गर्ने,
- (च) विद्यार्थी संख्या घट्न गई फाजिलमा परेका सामुदायिक विद्यालयका शिक्षकलाई अर्को समुदायिक विद्यालयमा मिलान गर्न शिक्षा समितिमा सिफारिस गर्ने,
- (छ) स्वीकृत कार्य योजना अन्सार विद्यालय सञ्चालन भए नभएको सम्बन्धमा नियमित रूपले निरीक्षण र सुपरीवेक्षण गरी गराई त्यसको प्रतिवेदन तयार गर्ने,
- (ज) शिक्षाको गुणस्तर बढाउनको लागि शिक्षक, प्रधानाध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारीहरुको समय समयमा बैठक, गोष्ठी वा तालिमको संचालन गर्ने,
- (झ) आधारभूत तहको अन्त्यमा लिइने परीक्षा सञ्चालन गर्न परीक्षा संचालन समितिको अध्यक्ष भई कार्य गर्ने, तथा प्रमाणिकरण गर्ने विद्यालयका कक्षा ३, ५ र ८ को परीक्षाको अभिलेख, प्रश्नपत्र र उत्तर पुस्तिका भिकाई जाँच , विद्यालयमा शिक्षाको गुणस्तर

- बृद्धि भए नभएको सम्बन्धमा मूल्याङ्कन गरी अभिलेख राख्ने तथा
सो सम्बन्धमा सुधारका लागि आवश्यक काम गर्ने,
- (ट) गाउँपालिकाभित्र रहेका कम्पनी ऐन अन्तर्गत दर्ता भएका वा
संस्थागत विद्यालयहरूको शैक्षिक कार्य योजनाको समन्वय र
अनुगमन गरी सुधारका लागि सुझाव प्रस्तुत गर्ने
- (ठ) ऐन तथा यस नियमावली बमोजिम विद्यालयहरू सञ्चालन भए
नभएको जाँचबुझ गर्ने तथा विद्यालयमा शिक्षाको गुणस्तर
बढाउन, सुधार गर्न वा विद्यालय बन्द गर्नु पर्ने नपर्ने सम्बन्धमा
निरीक्षण गरी विद्यालयको स्तर बढाउनु, सुधार गर्नु वा विद्यालय
बन्द गर्नु पर्ने भएमा तत् सम्बन्धी कारबाही प्रक्रिया अगाडि
बढाउने,
- (ड) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको लागि रजिस्ट्रेशन फाराम
भरेका विद्यार्थीको नाम, थर, उमेर प्रचलित कानून बमोजिम
संशोधन गर्ने,
- (ढ) नियुक्ति वा बढुवाको लागि आयोगबाट सिफारिस भई आएका
शिक्षक वा कर्मचारीलाई विद्यालयमा नियुक्ति गर्ने,
- (ण) सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको
विवरण तथा अन्य अभिलेख अद्यावधिक गर्ने,
- (त) शिक्षक वा कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गरी त्यसको
विवरण आयोगमा पठाउने,
- (थ) विद्यालय र प्रारम्भिक बाल शिक्षा केन्द्रको निरीक्षण गर्ने, गराउने,
सार्ने, गाभ्ने सम्बन्धमा कारबाही अगाडि बढाउने ।
- (द) मन्त्रालयले तोकिदिए बमोजिम सामुदायिक तथा संस्थागत
विद्यालयहरूको निरीक्षण, शिक्षकको तालिम तथा अन्य शैक्षिक
क्रियाकलाप गर्ने,
- (घ) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, माध्यमिक शिक्षा परीक्षा र
आधारभूत तहको अन्त्यमा हुने परीक्षालाई नियमित र मर्यादित
ढङ्गबाट सञ्चालन गर्ने, गराउने,
- (न) सामुदायिक विद्यालयका लागि वितरण गरिएका दरवन्दी शैक्षिक
सत्र शुरू भएको २ महिना भित्र सुरुमा मिलान गर्न शिक्षा
समितिमा सिफारिस गर्ने,

- (प) निरीक्षकलाई विद्यालय निरीक्षणको सुचक वनाई निरीक्षण गर्न
पठाउने र निरीक्षकले विद्यालय निरीक्षण गरे नगरेको यकिन गर्न
स्थलगत निरीक्षण गर्ने र अनुगमनको क्रममा विद्यालयमा
प्रधानाध्यापक, शिक्षक, कर्मचारी लगायत आ आफनो परिय
दायित्व निर्वाह नगरेको पाईएमा स्थलगत नै विभागीय कारबाही
गर्न सक्नेछ ।
- (फ) गाउँपालिकाबाट विद्यालयलाई निकासा भएको रकम सदुपयोग
भए नभएको अनुगमन गर्ने ।
- (ब) विद्यालयले स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गरे
नगरेको सम्बन्धमा निरीक्षण गर्ने, गराउने,
- (भ) विद्यालयमा लागू गरिएको पाठ्यक्रम, पाठ्यपुस्तक तथा
पाठ्यसामग्री सम्बन्धमा सुधार गर्नुपर्ने र निःशुल्क
पाठ्यपुस्तकको वितरण प्रणालीलाई प्रभावकारी बनाउने विषयमा
व्यवस्थापन समिति तथा शिक्षकको राय लिई सुझाव पठाउने
तथा सो सम्बन्धमा अन्य आवश्यक कार्य गर्ने, गराउने,
- (म) लेखा परीक्षकबाट प्राप्त प्रतिवेदनको आधारमा देखिएका
अनियमितता र वेरुजु फर्छ्यौट गर्न लगाउने,
- (य) सरकारी तथा गैरसरकारी शैक्षिक परियोजनाहरूको निरीक्षण
तथा समन्वय गर्ने,
- (र) सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको तलबी
प्रतिवेदन पारित गराउने,
- (ल) विद्यालय निरीक्षक र स्रोत शिक्षकलाई काजमा खटाउने र दिएको
निरीक्षण प्रतिवेदन उपर कारबाही गर्ने
- (व) विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन
गर्ने, गराउने,
- (श) सामुदायिक विद्यालयको स्वीकृत, रिक्त दरवन्दीमा पदपूर्तिको
लागि आयोगमा लेखी पठाउने,
- (ष) विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षकलाई
विद्यालय समय बाहेक वा विद्यालयको नियमित पठन पाठनमा
असर नगर्ने गरी अतिरिक्त समयमा अन्यत्र कार्य गर्न पूर्व
स्वीकृति प्रदान गर्ने,

- (स) कार्यसम्पादनको आधारमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक एवं कर्मचारीहरूलाई पुरस्कार तथा दण्डका लागि मापदण्ड बनाइ शिक्षा समिति समक्ष सिफारिश गर्ने,
- (ह) निजी, धार्मिक तथा गुठी विद्यालयको अनुगमन गरी स्वीकृत मापदण्डको पालना गर्न लगाउने र तदनुसार पुरस्कार र दण्डको लागि कार्यपालिका समक्ष सिफारिश गर्ने, गाउँपालिका तथा अन्य शैक्षिक निकायहरूबाट माँग गरेको तथ्याङ्क विवरण उपलब्ध गराउने संस्थागत विद्यालयलाई कार्यबाहिको लागि सिफारिस गर्ने,
- (क्ष) गाउँकार्यपालिका, गाउँशिक्षा समिति, राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा सम्बन्धी आयोग तथा मन्त्रालयबाट निर्देशित वा प्रत्यायोजित कार्य गर्ने,
- (त्र) निरीक्षक तथा स्रोतशिक्षकलाई विद्यालय अनुगमन निरीक्षणमा खटाउने, काज स्वीकृत गर्ने तथा प्रतिवेदन लिने व्यवस्था गर्ने,
- (ज्ञ) गाउँशिक्षा समितिले गरेका निर्णय तथा गाउँकार्यपालिकाले शिक्षा सम्बन्धी गरेका निर्णयहरू कार्यान्वयन गर्ने ।
२३. **निरीक्षक तथा स्रोत शिक्षकको काम, कर्तव्य र अधिकार :** ऐन तथा यस नियमावलीमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त शिक्षा अधिकृतको निर्देशनमा रही निरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
- (क) प्रत्येक महिनामा कम्तिमा दश ओटा विद्यालयमा एक पटक स्थलगत निरीक्षण तथा सुपरीवेक्षण गर्ने । निरीक्षण तथा सुपरीवेक्षण गर्ने क्रममा प्रधानाध्यापक र व्यवस्थापन समितिसँग छलफल गरी छलफल भएको कुरा र निरीक्षण तथा सुपरीवेक्षण सम्बन्धी व्यहोरा विद्यालयको निरीक्षण पुस्तिकामा जनाउने तथा जनाउन लगाउने,
- (ख) ऐन र यस नियमावली बमोजिम विद्यालय नियमित रूपले सञ्चालन भए नभएको, त्यस्तो विद्यालयमा भौतिक साधन सुरक्षित विद्यालय अनुरूप भए नभएको, शिक्षक पर्याप्त भए नभएको, उपलब्ध साधनको अधिकतम सदृपयोग भए, नभएको र निर्धारित स्तर बमोजिम पठन पाठन भए नभएको र समग्र

- शैक्षिक गुणस्तर कायम भए नभएको सम्बन्धमा प्रधानाध्यापक, शिक्षक-अभिभावक संघ र शिक्षकसँग विचार विमर्श गरी सो अनुरूप भएको नदेखिएमा सुधार गर्न लगाउने, विद्यालय निरीक्षण सम्बन्धी प्रतिवेदन शिक्षा अधिकृत समक्ष पेश गरी निर्देशन बमोजिम गर्ने,
- (घ) विद्यालयको विकासको लागि व्यवस्थापन समिति तथा सरोकारवालाहरूसँग सम्पर्क तथा आवश्यक सरसल्लाह र अन्तर्रकिया गर्ने,
- (ङ) नमूना शिक्षण गर्ने प्रयोजनको लागि निरीक्षण क्षेत्रभित्रको रोप्टर (समुह) तयार गर्ने र समय-समयमा प्रधानाध्यापक सहित शिक्षकको बैठक बोलाई शिक्षण गर्ने विषयमा देखिएका समस्या समाधानको लागि आवश्यक काम गर्ने,
- (च) शिक्षक तथा विद्यालय कर्मचारीको कार्य क्षमताको मूल्याङ्कन गरी त्यसको अभिलेख शिक्षा शाखामा उपलब्ध गराउने
- (छ) विद्यालयको शैक्षिकस्तर वृद्धि गर्न प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरूको गोष्ठीको संयोजन गर्ने, गराउने
- (ज) परीक्षा समितिको निर्देशन बमोजिम परीक्षा सञ्चालन गर्ने, गराउने,
- (झ) विद्यालयको शैक्षिक तथा आर्थिक अभिलेख दुरुस्त भए नभएको निरीक्षण गर्ने, गराउने,
- (ञ) आफ्नो क्षेत्र भित्रका शैक्षिक तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी शिक्षा शाखामा पठाउने,
- (ट) शिक्षकलाई तालिमको लागि सिफारिस गर्ने र तालिम प्राप्त शिक्षकको सीपको प्रयोग भए नभएको एकिन गर्न कक्षा अवलोकन गरी सुधारका लागि कार्य गर्ने,
- (ठ) व्यवस्थापन समितिको बैठक नियमित रूपले बसे नवसेको जाँचबुझ गरी नवसेको भए बैठक बोलाउन प्रधानाध्यापकलाई निर्देशन दिने,
- (ड) विद्यालय सञ्चालन सम्बन्धमा प्रधानाध्यापक तथा व्यवस्थापन समितिलाई आवश्यक निर्देशन दिने,
- (ढ) प्रधानाध्यापकहरूको कामको अनुगमन गरी प्रत्येक महिना शिक्षा शाखामा प्रतिवेदन पेश गर्ने,

- (ग) विद्यालयका शिक्षक तथा कर्मचारीको विदाको अभिलेख शैक्षिक सत्रको अन्त्यमा प्रमाणित गर्ने र विद्यालयमा राख्न लगाउने,
- (त) शिक्षक तथा कर्मचारीको हाजिरी अभिलेख दुरुस्त भए नभएको जाँच वा निरीक्षण गरी विदा नलिई अनुपस्थित हुने शिक्षक तथा कर्मचारीको हकमा हाजिरी पुस्तिकामा गयल जनाई सोको जनाउ सहित कारबाहीको लागि सम्बन्धित विद्यालय व्यवस्थापन समिति र गाउँशिक्षा समितिलाई सिफारिस गर्ने,
- (थ) आफ्नो क्षेत्रभित्र सञ्चालन गरिएका अनौपचारिक शिक्षा, विशेष आवश्यकता शिक्षा, समावेशी शिक्षा र शिक्षाको लागि खाद्य कार्यक्रमको नियमित रूपमा निरीक्षण तथा अनुगमन गरी स्थानीय शिक्षा समितिमा प्रतिवेदन पेश गर्ने,
- (द) निजी, धार्मिक तथा गुठी विद्यालयको अनुगमन गरी स्वीकृत मापदण्डको पालना गर्न लगाउने र तदनुसार पुरस्कार र दण्डको लागि शिक्षा अधिकृत समक्ष सिफारिस गर्ने ,
- (ध) अनुगमनको क्रममा विद्यालयमा प्रधानाध्यापक शिक्षक कर्मचारी लगायत आ आफ्नो पदिय दायित्व निर्वाह नगरिको पाईएमा विभागीय कारबाहीका लागि सिफारिस गर्न सक्नेछ।
- (न) निरन्तर शिक्षा र सीप शिक्षाको उचित प्रवन्ध गर्ने गराउने,
- (प) शिक्षा अधिकृतले तोके बमोजिम थप कार्य गर्ने, गराउने,
- (फ) गाउँ शिक्षा समितिले शिक्षा सम्बन्धि प्रत्यायोजित गरेका कार्य गर्ने,

परिच्छेद-४

२४. **ग्रामथान गाउँपालिकाको गाउँ शिक्षा समिति गठन, काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि:**

- (क) गाउँपालिकाको अध्यक्ष - अध्यक्ष
- (ख) गाउँकार्यपालिकाले तोकेको गाउँ कार्यपालिकाका सदस्यहरु मध्येवाट कमितमा एकजना महिला सहित २ जना - सदस्य
- (ग) प्रमुख प्रशासकीय अधिकृत - सदस्य
- (घ) गाउँ कार्यपालिकाको सामाजिक विकास समिति संयोजक-सदस्य

- (ड) सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु मध्येवाट गाउँकार्यपालिकाले मनोनित गरेको एक जना प्रधानाध्यापक - सदस्य
 - (च) संस्थागत विद्यालयहरुको तर्फबाट गाउँकार्यपालिकाले मनोनित गरेको एकजना प्र.अ. - सदस्य
 - (छ) विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु मध्येवाट गाउँ शिक्षा समितिले मनोनित गरेको एक जना -सदस्य
 - (ज) शिक्षक महासंघको अध्यक्ष वा अध्यक्षले प्रतिनिधित्व गर्न असमर्थ भएमा महासंघले तोकेको सदस्य एक जना -सदस्य
 - (झ) स्थानीय समाजसेवी वा शिक्षा प्रेमी, शिक्षा विद्यमध्येवाट गाउँ शिक्षा समितिले मनोनित एकजना - सदस्य
 - (ञ) शिक्षा अधिकृत - सदस्य - सचिव
 - (२) शिक्षा समितिको बैठक कमितमा प्रत्येक दुई महिनामा एक पटक वस्नुपर्नेछ।
 - (३) शिक्षा समितिको बैठकभत्ता गाउँपालिकाको प्रचलित कानून बमोजिम हुनेछ।
 - (४) बैठक संचालनको लागि कम्तीमा ५० प्रतिशत सदस्यको उपस्थिति आवश्यक पर्नेछ, भने बैठकको निर्णय वहुमतको आधारमा हुनेछ।
 - (५) शिक्षा शाखावाट भएका कार्य सम्पादनहरुको लेखाजोखा तथा सामाजिक परीक्षण गर्न गाउँ शिक्षा समितिले तोकेको ३ सदस्य समिति रहनेछ।
- २. गाउँशिक्षा समितिको काम, कर्तव्य र अधिकार :** ऐन तथा यस नियमावलीमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त शिक्षा समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
- (क) शिक्षा शाखावाट पेश भएको शैक्षिक योजना माथि छलफल गरी स्वीकृतिको लागि कार्यपालिकामा पेश गर्ने
 - (ख) गाउँपालिकामा स्वस्थ शैक्षिक वातावरण कायम राख्न तथा शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षा शाखा मार्फत पेश भएको कार्ययोजना माथि छलफल गरी आवस्यक देखिएमा परिमार्जन सहित स्वीकृत गर्ने,

- (ग) नेपाल सरकारको स्वीकृत नीति र निर्देशन अनुरूप विशेष आवश्यकता शिक्षा, समावेशी शिक्षा, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, दूर शिक्षा तथा खुला शिक्षा कार्यक्रम सञ्चालन सम्बन्धी आवश्यक व्यवस्था गर्ने,
- (घ) विद्यालयलाई आर्थिक सहायता उपलब्ध गराउने तथा त्यस्तो सहायताको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने,
- (ङ) शिक्षक, कर्मचारी तथा विद्यार्थी कल्याणको लागि स्वीकृत शिक्षा योजना वर्मोजिम आवश्यक कार्यक्रम बनाउने,
- (च) विद्यालयको सम्पत्तिको सुरक्षा गर्न तथा विद्यालयको समृद्धिको लागि आवश्यक व्यवस्था गर्ने,
- (छ) विद्यालयको विकासको लागि सञ्चालित शैक्षिक कार्यक्रमलाई सहयोग गर्ने,
- (ज) विद्यालयको लेखापरीक्षण सम्बन्धमा लेखापरीक्षकले दिएको प्रतिवेदन अनुसार आवश्यक कारबाही गर्ने, गराउने,
- (झ) साक्षरता कक्षाहरु सञ्चालन गर्ने, गाउँशिक्षा योजना निर्माण र कार्यान्वयन तथा साक्षर गाउँपालिकाघोषणा सम्बन्धी कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने।
- (ञ) विद्यालयलाई आर्थिक रूपमा आत्मनिर्भर गराउन योजना बनाई कार्य गर्ने,
- (ट) वालविकास केन्द्र र विद्यालय सार्न गाभ्न, नाम परिवर्तन गर्न तथा कक्षा घटाउन र कक्षा थप गर्न सिफारिस गर्ने,
- (ठ) गाउँस्तरीय शैक्षिक क्यालेण्डर बनाई विद्यालयहरूलाई पनि बनाउन निर्देशन गर्ने,
- (ड) गाउँस्तरीय खेलकुद, राष्ट्रपति कप, स्काउट, साँस्कृतिक अतिरिक्त कृयाकलापहरुको सञ्चालन तथा विकासको लागि आर्थिक स्रोत जुटाउने र प्राप्त रकम खर्च गर्न शिक्षा शाखालाई निर्देशन दिने,
- (ढ) आवासीय विद्यालयका विद्यार्थीका लागि खाना तथा पौष्टिक आहारको गुणस्तर तोक्ने।
- (न) गाउँकार्यपालिका र गाउँसभावाट स्वीकृत शिक्षा योजना र मापदण्ड भित्र रही आवश्यक निर्देशन दिने।
- (प) विद्यालयले कायम गर्नु पर्ने न्युनतम सरसफाई, खानेपानी तथा शैचालयको मापदण्ड तोक्ने।

- (फ) गाउँक्षेत्र भित्र विशेष आवश्यकता भएका वालवालिकाको तथ्यांक संकलन गरी उनीहरूका लागि उचित विद्यालय व्यवस्थापन गर्न आधार तयार पार्ने र सोही अनुसारको पठनपाठन व्यवस्था मिलाउने।
- (ब) विद्यालय सुधार तथा विकासका लागि नीति निर्देशन गर्ने,
- (भ) विद्यालयहरूका असल अभ्यास सिकाइका लागि नमूना विद्यालयहरूको अवलोकन भ्रमणको योजना बनाउने,
- (म) यस नियमावलीमा लेखिए वर्मोजिम शिक्षक सरुवा/ काजको निर्णय लिने तथा दरबन्दी मिलानको मापदण्ड बनाई दरबन्दी मिलान गर्ने,
- (य) विद्यालय निरीक्षक नभएको अवस्थामा निजको कामकाज गर्नका लागि गाउँ शिक्षा समितिले कार्य सम्पादन करार गरि रोष्टर स्रोत शिक्षक नियुक्त गर्ने।
- (र) विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनको बजेट व्यवस्थापन गर्ने तथा शिक्षा शाखालाई अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिने,
- (ल) गाउँपालिकाभित्रका सामुदायिक सिकाई केन्द्रको रेखदेख तथा सो केन्द्र मार्फत साक्षरता तथ्याङ्क संकलन, साक्षरता कार्यक्रम/निरन्तर शिक्षाका कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउने,
- (व) गाउँभित्र सञ्चालनमा रहेका सार्वजानिक पुस्तकालय तथा वाचनालयको अभिलेख राख्ने तथा राख्न लगाउने र नया स्थापना हुने पुस्तकालयको लागि मापदण्ड बनाई अनुमति प्रदान गर्ने,
- (श) विद्यालयहरूमा शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि आवश्यक कार्ययोजना निर्माण र कार्यान्वयन गर्ने,
- (ष) प्रत्येक बर्ष अभिभावक भेला गर्न लगाई उक्त दिन आय व्यय, वार्षिक प्रतिवेदन र आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्न लगाउने,
- (स) गाउँशिक्षा कोषमा जम्मा भएको रकम खर्च सम्बन्धी निर्णय लिने,

- (ह) यस नियमावलीमा अन्यत्र गाउँशिक्षा समितिले गर्ने भनी तोकिएका कार्यहरु गर्ने, गर्न लगाउने ।
- (क्ष) प्रत्येक वर्ष ३ जना प्रधानाध्यापक र १० जना शिक्षकहरुलाई पुरस्कृत गर्ने ।

परिच्छेद ५

विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्था

२६. विद्यालय व्यवस्थापन समिति रहने :

- (१) यस नियमावली अन्तरगत व्यवस्था भएको समितिहरुको अधिकार क्षेत्र वाहेक विद्यालय संचालन रेखदेख र व्यवस्थापन गर्न प्रत्येक सामुदायिक विद्यालयमा देहाय वर्मोजिमको एक विद्यालय व्यवस्थापन समिति रहनेछ ।
- (क) अभिभावकहरुले आफुमध्येवाट छानी पठाएका दुईजना महिला सहित चार जना - सदस्य
- (ख) गाउँपालिकाको सम्बन्धित वडाको वडा अध्यक्ष वा वडा समितिका सदस्यहरु मध्येवाट सो वडा समितिले मनोनयन गरेको एक जना - सदस्य
- (ग) विद्यालयका संस्थापक, स्थानिय बुद्धिजिवी, शिक्षाप्रेमी, शिक्षाविद्य विद्यालयलाई निरन्तर दश वर्षदेखि सहयोग गर्ने वा विद्यालयलाई दशलाख वा सो भन्दा बढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तिहरुमध्येवाट विद्यालय व्यवस्थापन समितिले मनोनित गरेका दुई जना - सदस्य
- (घ) विद्यालयका शिक्षकले आफुहरुमध्येवाट छानी पठाएको एकजना - सदस्य
- (ङ) विद्यालयका प्रधानाध्यापक - सदस्य सचिव
- (२) अभिभावकले आफुमध्येवाट पठाएका खण्ड (क) वर्मोजिमका सदस्य, खण्ड (ख) वर्मोजिमका मनोनित सदस्य मध्येवाट मात्र विद्यालय व्यवस्थापन समितिको अध्यक्षको छनौट गरिनेछ । अध्यक्ष छनौट गर्ने पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्ने छ ।

- (४) यस नियमावली अन्तरगत व्यवस्था भएको समितिहरुको अधिकार क्षेत्र वाहेक विद्यालय संचालन तथा रेखदेख गर्न प्रत्येक संस्थागत विद्यालयमा देहाय वर्मोजिमका सदस्यहरु भएको एक विद्यालय व्यवस्थापन समिति रहनेछ ।
- (क) विद्यालयका संस्थापक वा लगानीकर्ताहरुमध्येवाट विद्यालय सञ्चालक समितिको सिफारिसमा गाउँ शिक्षा समितिले तोकेको एक जना - अध्यक्ष
- (ख) अभिभावकहरु मध्येवाट एकजना महिला समेत पर्नेगारी विद्यालय व्यवस्थापन समितिले मनोनित गरेका दुई जना - सदस्य
- (ग) सम्बन्धित शिक्षा अधिकृत वा निजले तोकेको व्यक्ति एक जना - सदस्य
- (घ) सम्बन्धित विद्यालयका शिक्षकहरुले आफुहरुमध्येवाट छानी पठाएको एक जना - सदस्य
- (ङ) वडा समितिले पठाएको प्रतिनिधि एक जना - सदस्य
- (च) विद्यालयको प्रधानाध्यापक - सदस्य सचिव
- (५) विद्यालय व्यवस्थापन समितिको कार्य अवधि ३ वर्षको हुनेछ ।
- (६) राजीनामा स्वीकृत गर्ने : व्यवस्थापन समितिका सदस्यको राजीनामा सो समितिका अध्यक्षले र व्यवस्थापन समितिका अध्यक्षको राजीनामा सम्बन्धित व्यवस्थापन समितिले स्वीकृत गर्नेछ ।
- (७) यो नियमावली लागु हुनु अघि गठन भएको वि.व्य.स. को अवधिभर सो समिति बहाल रहनेछ ।
- (८) अध्यक्षको पद रिक्त रहेको अवस्थामा त्यस्तो सदस्यको राजीनामा व्यवस्थापन समितिको जेष्ठ सदस्यले स्वीकृत गर्नेछ । वि.व्य.स. अध्यक्षको राजीनामा स्वीकृत भएको अवस्थामा समितिको बैठकको अध्यक्षता सदस्यहरु मध्येवाट छनौट भएको व्यक्तिले गर्नेछन । विद्यालय व्यवस्थापन समितिको बैठकमा आमन्त्रित गरिएका बाल क्लबका प्रतिनिधीहरुले राखेको दृष्टिकोण निर्णय पुस्तिकामा उल्लेख गर्नु पर्नेछ तर प्रचलित कानून विपरितका कुनै निर्णय भएकोमा बालप्रतिनिधीहरुलाई जिम्मेवार बनाइनेछैन ।

(९) अभिभावकको अभिलेख राख्ने :

- (१) विद्यालयले शिक्षा शाखाले तौकिदिएको ढाँचामा विद्यार्थीको अभिलेख राख्दा विद्यार्थीका बाबु, आमा, बाजे, बज्ये, दाजु, दिदीको नाम, थर, ठेगाना उल्लेख गर्नु पर्दछ, र त्यस्ता अभिभावक नभएका विद्यार्थीको हकमा विद्यार्थीलाई संरक्षकत्व प्रदान गर्ने व्यक्तिको अभिलेख राख्नु पर्नेछ।
- (२) उपनियम (१) बमोजिम विद्यार्थीलाई संरक्षकत्व प्रदान गर्ने व्यक्तिलाई अभिभावकको रूपमा अभिलेख राख्दा निजले संरक्षकत्व प्रदान गरेको व्यहोरा सम्बन्धित वडाबाट प्रमाणित गराएको हुनु पर्नेछ।

२७. सामुदायिक विद्यालयको व्यवस्थापन समितिको सदस्य छनौट सम्बन्धी व्यवस्था :

- (१) प्रधानाध्यापकले नियम २६ को उपनियम (१) बमोजिमको व्यवस्थापन समितिको छनौट गर्नको लागि तत्कालको व्यवस्थापन समितिको कार्य अवधि समाप्त हुनु भन्दा तीस दिन अगावै सात दिनको सूचना दिई अभिभावकको भेला गराउनु पर्नेछ।

तर कुनै कारणले व्यवस्थापन समिति विघटन भएको वा व्यवस्थापन समितिको सदस्यको पद रिक्त भएको अवस्थामा त्यसरी विघटन वा रिक्त भएको मितिले पन्द्र दिन भित्र व्यवस्थापन समिति वा रिक्त सदस्यको छनौटको लागि यस नियम बमोजिम सूचना दिई अभिभावकको भेला गराउनु पर्नेछ।

- (२) उपनियम (१) बमोजिम सदस्य छनौट गर्ने सम्बन्धमा अभिभावकलाई सहयोग गर्नको लागि सम्बन्धित निरीक्षक वा निज उपलब्ध नभएमा शिक्षा अधिकृतले खटाएको अधिकृत/पदाधिकारीको संयोजकत्वमा प्रधानाध्यापक, सोत शिक्षक र स्थानीय तहको प्रतिनिधि रहेको चार सदस्यीय छनौट सहयोग समिति गठन गर्नेछ।

२८. व्यवस्थापन समितिको बैठक सम्बन्धी कार्यविधि :

- (१) व्यवस्थापन समितिको बैठक दुई महिनामा कर्तीमा एक पटक बस्नेछ।
- (२) व्यवस्थापन समितिको बैठक समितिको अध्यक्षको निर्देशनमा सदस्य-सचिवले बोलाउनेछ।
- (३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यवस्थापन समितिका एक तिहाई सदस्यले लिखित अनुरोध गरेमा व्यवस्थापन समितिको सदस्य-सचिवले जुनसुकै बेला पनि व्यवस्थापन समितिको बैठक बोलाउनु पर्नेछ।
- (४) व्यवस्थापन समितिको बैठकमा छलफल हुने विषय सूची सदस्य-सचिवले साधारणतया अठचालीस घण्टा अगावै सदस्यहरूलाई दिनु पर्नेछ।
- (५) व्यवस्थापन समितिमा तत्काल कायम रहेका पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित भएमा व्यवस्थापन समितिको बैठकको लागि गणपूरक संख्या पुरेको मानिनेछ।
- (६) व्यवस्थापन समितिको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा जेष्ठ सदस्यले गर्नेछ।
- (७) व्यवस्थापन समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन सक्नेछ।
- (८) व्यवस्थापन समितिको बैठक सम्बन्धी अन्य कार्यविधि व्यवस्थापन समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।

२९. व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन नसक्ने : देहायको व्यक्ति व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन सक्ने छैन :

- (क) गैर नेपाली नागरिक,
- (ख) पच्चीस वर्ष उमेर पूरा नभएको,
- (ग) प्रचलित कानून बमोजिम कालो सूचीमा परेको,
- (घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएको,
- (ङ) सम्बन्धित विद्यालयको शिक्षक प्रतिनिधि बाहेक अन्य सामुदायिक वा संस्थागत विद्यालयका शिक्षक,

- (च) अन्य विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा कार्यरत रहेको व्यक्ति ।
- ३०. व्यवस्थापन समिति विघटन गर्न सक्ने :** देहायका अवस्थामा शिक्षा समितिको सिफारिसमा गाउँकार्यपालिकाले समिति विघटन गर्न सक्नेछ -
- (क) विद्यालयको सम्पत्ति हिनामिना गरेमा,
 - (ख) विद्यालयको शैक्षिक वातावरण खल्बल्याएमा,
 - (ग) प्रचलित कानुन तथा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको नीति एवम् हित विपरीत काम गरेमा,
 - (घ) सम्बन्धित निकाय वा अधिकारीले दिएको कानून अनुसारको निर्देशन पटक-पटक उलंघन गरेमा ।
- ३१. सामुदायिक विद्यालयको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार :**
- (१) यस नियमावलीमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त सामुदायिक विद्यालयको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
 - (क) विद्यालयको सञ्चालन, रेखदेख, निरीक्षण र व्यवस्थापन गर्ने,
 - (ख) विद्यालयको लागि चाहिने आर्थिक स्रोत जुटाउने,
 - (ग) शिक्षक तथा कर्मचारीलाई तालिमको लागि छनौट गर्ने,
 - (घ) तालिममा जाने शिक्षक तथा कर्मचारीलाई तालिमबाट फर्केपछि कम्तीमा तीन वर्ष विद्यालयमा सेवा गर्नु पर्ने सम्बन्धमा शर्तहरू निर्धारण गरी कवुलियतनामा गराउने,
 - (ड) शिक्षक तथा कर्मचारीहरूको सेवाको सुरक्षाको लागि पहल गर्ने,
 - (च) विद्यालयको स्रोतबाट व्यहार्ने गरी शिक्षक तथा कर्मचारी नियुक्त गर्ने र त्यसरी नियुक्त शिक्षक तथा कर्मचारीलाई नेपाल सरकारले समान तहका शिक्षक तथा कर्मचारीलाई तोकिदिएको तलब स्केलमा नघटाई तलब भत्ता दिने,
 - (छ) नेपाल सरकारबाट स्वीकृत दरवन्दीको शिक्षक तथा कर्मचारीको पद रिक्त हुन आएमा स्थायी पुर्तिको लागि सो पद रिक्त भएको मितिले पन्द्र दिनभित्र शिक्षा शाखामा लेखी पठाउने,
 - (ज) विद्यालयका शिक्षक तथा कर्मचारीहरूको हाजिरी जाँच गरी गयल हुने शिक्षक वा कर्मचारी उपर आवश्यक कारबाही गर्ने,
 - (झ) कुनै शिक्षक वा कर्मचारीलाई यस नियमावली बमोजिम व्यवस्थापन समितिले कारबाही गर्न पाउने विषयमा विभागीय

- कारबाही गरी त्यसको जानकारी शिक्षा शाखालाई दिने तथा आफूलाई कारबाही गर्न अधिकार नभएको विषयमा कारबाहीको लागि सिफारिस गर्नु पर्ने भएमा आवश्यकता अनुसार आफ्नो राय सहितको प्रतिवेदन शिक्षा शाखामा पठाउने,
- (ञ) विद्यालयको शैक्षिकस्तर वृद्धि गर्न आवश्यक सामान तथा शैक्षिक सामग्रीहरूको व्यवस्था गर्ने,
 - (ट) नेपाल सरकारबाट सञ्चालन हुने विभिन्न कार्यक्रमहरूमा विद्यालयलाई सरिक गराउने,
 - (ठ) विद्यार्थीहरूले पालना गर्नु पर्ने आचार संहिता बनाई लागू गर्ने,
 - (ड) शिक्षक तथा कर्मचारीहरूको अभिलेख अध्यावधिक गराई राख्ने,
 - (ढ) प्रत्येक वर्ष विद्यालयका चन्दादाता र अभिभावकहरूको भेला गराई विद्यालयको अधिल्लो शैक्षिक वर्षको आय, व्यय तथा शैक्षिक उपलब्ध र आगामी वर्षको शैक्षिक कार्यक्रमको सम्बन्धमा जानकारी गराउने,
 - (ण) गाउँपालिकाबाट तोकिएको लेखा परीक्षक मार्फत लेखा परीक्षण गराउने,
 - (त) विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकलाई विद्यालयको विकास तथा पठनपाठन तर्फ उत्प्रेरित गर्ने व्यवस्था मिलाउने,
 - (थ) विद्यार्थीलाई उपलब्ध गराइएको छात्रवृत्ति रकम प्रदान गर्ने,
 - (द) निरीक्षकले विद्यालयको चेक जाँच वा निरीक्षण गर्दा हाजिरी पुस्तिका वा विद्युतीय हाजिरीमा गयल जनाएकोमा त्यस्ता गयल भएका शिक्षक तथा कर्मचारीको गयल भएका दिनको तलब कट्टी गर्ने,
 - (घ) व्यवस्थापन समितिको सचिवालय विद्यालय भवनमा राख्ने तथा विद्यालयको कागजपत्र र अभिलेख सुरक्षित गर्ने,
 - (न) स्थानीय तहसँग समन्वय गरी शैक्षिक विकासका कार्यक्रमहरू सञ्चालन गर्ने,
 - (प) विद्यालयमा लक्षित समूहका लागि विशेष प्रकृतिको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएमा स्थानीय तह तथा स्थानीय शिक्षा शाखा मार्फत गर्ने,
 - (फ) वार्षिक रूपमा विद्यालयका लागि आवश्यक मालसामान, मसलन्द सामग्रीको खरिद योजना स्वीकृत गर्ने,

- (व) विद्यालयको विपद, जोखिम अवस्था लेखाजोखा गरी प्रभाव न्यूनिकरणका लागि कार्ययोजना बमोजिम कार्यान्वयन गर्ने,
- (भ) विद्यालयको चल अचल सम्पत्तिको संरक्षण र सदुपयोग गर्ने,
- (म) आफ्नै स्रोतबाट नियुक्त हुने शिक्षक तथा कर्मचारीको सेवा, शर्त तथा विभागीय कारबाहीलाई व्यवस्थित गर्न कार्यविधि बनाई शिक्षा समितिबाट स्वीकृत गराई लागू गर्ने,
- (य) गाउँपालिका, गाउँशिक्षा समिति र शिक्षा शाखाले दिएको निर्देशन अनुरूप काम गर्ने ।
- (र) शिक्षक एवं कर्मचारीलाई मापदण्ड बनाई पुरस्कृत गर्ने तथा कारबाहीको लागि सिफारिससाथ शिक्षा शाखामा पठाउने
- (ल) विद्यालयको पढाई व्यवाहारिक, सीपमूलक, र स्तरीय बनाउन प्रतिस्पर्धी तथा सहयोगी भूमिका खेल्ने
- (व) प्र.अ. शिक्षकहरुको नियमित मासिक बैठक गरि विद्यालयको SWOT(विद्यालयको सबल र दुर्बल अवसर र चुनौती) विश्लेषण गरि प्रतिवेदन पेश गर्ने ।
- (श) प्रत्येक वर्ष विद्यालयका चन्दादाता र अभिभावकहरुको अनिवार्य भेला गराई विद्यालयको अधिल्लो शैक्षिक वर्षको आय, व्यय तथा शैक्षिक उपलब्धि र आगामी वर्षको शैक्षिक कार्यक्रम सहितको तर्जुमा सार्वजनिक गरि उक्त दिन लेखापरिक्षकको प्रतिवेदन र वि.व्य.स.को प्रतिवेदनलाई पारित गराउने ।
- (स) वार्षिकरूपमा एकपटक अनिवार्य रूपमा नियम ९६ को उपनियम ४ को क, ख, ग, घ, ड, च, छ, ज, झ, ब, ब्र, ट बमोजिम गर्ने ।
- (२) व्यवस्थापन समितिले आफ्नो अधिकार मध्ये आवश्यकता अनुसार केही अधिकार व्यवस्थापन समितिको सदस्य-सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।

३२. शिक्षक अभिभावक संघ सम्बन्धी व्यवस्था:

- (१) प्रत्येक विद्यालयका शिक्षक र अभिभावकहरू सदस्य रहेको एक शिक्षक अभिभावक संघ रहनेछ ।
- (२) व्यवस्थापन समितिले अभिभावकहरुको भेला गराई सो समितिको अध्यक्ष, प्रधानाध्यापक तथा कम्तीमा एक जना शिक्षक र अभिभावकहरू समेत रहने गरी बढीमा एधार सदस्यीय

- शिक्षक-अभिभावक संघको कार्यकारी समिति गठन गर्नु पर्नेछ । सो संघको अध्यक्ष अभिभावक मध्येवाट छनौट हुनेछ ।
- (३) स्रोत कक्षा सञ्चालित विद्यालयमा उपनियम (२) बमोजिम शिक्षक अभिभावक संघको कार्यकारी समिति गठन गर्दा अपाङ्गता भएका विद्यार्थीका कम्तीमा एक जना अभिभावक हुनु पर्नेछ ।
- (४) उपनियम (२) र (३) बमोजिम गठित कार्यकारी समितिका सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
- (५) उपनियम (२) बमोजिमको कार्यकारी समितिको बैठक दुई महिनामा कम्तीमा एकपटक बस्नेछ र सो समितिको बैठक सम्बन्धी अन्य कार्यविधि कार्यकारी समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
- (६) उपनियम (२) बमोजिमको कार्यकारी समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
- (क) विद्यालयमा शिक्षाको गुणस्तर कायम गर्न तथा सुधारको लागि आवश्यक काम गर्ने,
- (ख) यस नियमावली बमोजिम विद्यालयले शुल्क निर्धारण गरे गाउँको सम्बन्धमा अनुगमन गर्ने तथा सो सम्बन्धमा विद्यालय व्यवस्थापन समितिलाई आवश्यक सुभाव दिने,
- (ग) विद्यालयको शैक्षिक गतिविधिबाटे नियमित जानकारी राख्ने तथा सो सम्बन्धमा शिक्षक, विद्यार्थी र अभिभावक बीच नियमित अन्तरक्रिया गर्ने ।
- (घ) विद्यालयको सामाजिक परक्षण गर्ने र विद्यालयको समग्र पक्षको मूल्याङ्कन गरी सुधारको लागि विद्यालय व्यवस्थापन समितिलाई सुभाव दिने ।
- (७) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि संस्थागत विद्यालयको व्यवस्थापन समितिले यस नियम बमोजिम शिक्षक अभिभावक संघको कार्यकारी समिति गठन गर्दा सञ्चालकहरू मध्येवाट अध्यक्ष रहने गरि सात सदस्यमा नघटाई गर्नु पर्नेछ ।
- ३३. संस्थागत विद्यालयको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार :**
- (१) यस नियमावलीमा अन्यत्र लेखिए बाहेक संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

- (क) विद्यालयको शैक्षिक गुठीयार वा कम्पनिका सञ्चालकसँग समन्वय गरी विद्यालयको सञ्चालन, रेखदेखनिरीक्षण र व्यवस्थापन गर्ने,
- (ख) विद्यालयका शिक्षक तथा कर्मचारीको सेवाको सुरक्षा र प्रबन्ध गर्ने,
- (ग) विद्यार्थीहरुलाई परीक्षामा सामेल गराउने,
- (घ) गाउँपालिका वा नेपाल सरकारबाट सञ्चालित विभिन्न कार्यक्रममा विद्यालयलाई सरिक गराउने,
- (ड) प्रत्येक वर्ष अभिभावकहरुको भेला गराई विद्यालयको अधिल्लो शैक्षिक सत्रको शैक्षिक उपलब्धि र आगामी वर्षको शैक्षिक कार्यक्रमको सम्बन्धमा जानकारी गराउने,
- (च) विद्यालयको शिक्षक तथा कर्मचारीको पदको दरबन्दी स्वीकृत गर्ने तथा रिक्त पदमा शिक्षक अस्थायी नियुक्ति भएको छ महिना भित्र स्थायी पदपुर्ती सम्बन्धी प्रक्रिया शुरु गर्ने,
- (छ) विद्यालयमा नियुक्त शिक्षक तथा कर्मचारीको तलब भत्ता, विदा, काज तथा अन्य सुविधा सम्बन्धी कार्यावधि स्वीकृत गर्ने तथा शिक्षक कर्मचारीलाई आवश्यक सुविधा उपलब्ध गराउने
- (ज) शिक्षक तथा कर्मचारी कल्याण कोषको व्यवस्था गर्ने, र सो कोषमा जम्मा भएको रकम सोही खण्डमा उल्लेखित कार्यमा मात्र खर्च गर्ने,
- (झ) आफ्नो आचरण अनुसार काम नगर्ने शिक्षक तथा कर्मचारीहरुलाई विभागीय सजाय गर्ने,
- (ञ) प्रत्येक वर्ष विद्यार्थीबाट लिने शुल्कको प्रस्ताव तयार गरी शैक्षिक सत्र शुरु हुन भन्दा एक महिना अगावै शिक्षा शाखामा पेश गर्ने,
- (ट) विद्यालयको लेखा परीक्षणको लागि शिक्षा शाखाले गाउँपालिकामा सुचीकृत भएका लेखा परीक्षकहरुमध्येबाट कम्तिमा ३ जना लेखा परीक्षकको नाम नियुक्तिको लागि शिक्षा शाखामा पठाउने,
- (ठ) शिक्षक तथा विद्यार्थीहरुले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्ने,
- (ड) शिक्षक अभिवक संघ गठन गर्ने,
- (ढ) मन्त्रालय, गाउँपालिका, शिक्षा समिति वा शिक्षा शाखाले दिएका निर्देशन अनुरूप कार्य गर्ने,

- (ण) गाउँपालिकाले माँग गरेका विवरण पेश गर्ने वा गर्न लगाउने
- (२) विद्यालय व्यवस्थापन समितिले आफुलाई प्राप्त अधिकार मध्ये आवश्यकता अनुसार केही अधिकार व्यवस्थापन समितिको सदस्य सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ।

परिच्छेद ६

पाठ्यक्रम तथा परीक्षा संचालन र समन्वय

३३.

पाठ्यक्रम र पाठ्यसामग्री :

- (१) विद्यालयहरुमा पठन पाठन हुने पाठ्यक्रम र पाठ्यसामग्री मन्त्रालयले निर्धारण गरे वमोजिम हुनेछ।
- (२) पाठ्य सामग्रीको समयमै सहज उपलब्धताको सुनिश्चत गर्न कार्यपालिकाले आवश्यक कार्ययोजना बनाइ लागू गर्नेछ।
- (३) पाठ्यक्रम, पाठ्यपुस्तक, र पाठ्यसामग्रीमा सुधार तथा नयाँ पाठ्यक्रमको निर्माण गर्न आवश्यक देखिएमा शिक्षा शाखाको प्रतिवेदनको आधारमा शिक्षा समितिले कार्यपालिकालाई सिफारिस गर्ने र कार्यपालिकाको वहुमत सदस्यको निर्णयले स्वीकृत गर्ने।
- (४) सामुदायिक विद्यालयको हकमा गाउँपालिकाले तोकेको पाठ्यपुस्तक र पाठ्यसामग्रीहरु गाउँपालिकामा सुचिकृत भएका वितरक वा पसलबाट खरिद गर्नु पर्नेछ। संस्थागत विद्यालयको हकमा गाउँपालिकामा सुचिकृत गरिएका पब्लिकेशनबाट पाठ्यपुस्तक र पाठ्यसामग्री अध्ययन अध्यापन गर्नु पर्नेछ। साथै लागु गरेको पाठ्यपुस्तकहरु कम्तीमा तीन वर्ष अध्यापन गराउनु पर्नेछ।
- (५) मन्त्रालयले निर्धारण गरे वमोजिम पाठ्यक्रममा तोकिएको स्थानीय पाठ्यक्रम निर्माण गर्न गाउँ शिक्षा समितिले शिक्षा शाखा प्रमुख संयोजक रहने गरि ९ सदस्य कार्यदल गठन गर्नेछ। अन्य कार्यावधि कार्यकारी समिति आफैले निर्धारण गरे वमोजिम हुनेछ।

३४. परीक्षा समन्वय समिति :

- (१) गाउँपालिका भित्र नियमानुसार स्वीकृति वा अनुमति प्राप्त गरी सञ्चालनमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा परीक्षा सञ्चालनको नीति निर्धारण र समन्वय गर्न देहायको एक परीक्षा समन्वय समिति रहनेछ ।
- (क) गाउँपालिकाको अध्यक्ष - अध्यक्ष
- (ख) प्रमुख प्रशासकीय अधिकृत - सदस्य
- (ग) प्रमुख, स्थानीय तहमा रहेको प्रहरी कार्यालय - सदस्य
- (घ) गाउँपालिकाको सामाजिक विकास समिति संयोजक- सदस्य
- (ड) शिक्षा अधिकृत - सदस्य सचिव
- (२) परीक्षा समन्वय समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ । (३) आधारभुत शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको काम कर्तव्य र अधिकार : आधारभुत शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
- (क) परीक्षा सञ्चालन सम्बन्धमा नीति निर्धारण गर्ने, परीक्षा अनुगमन तथा निरीक्षण गर्ने गराउने,
- (ख) आवश्यकता अनुसार परीक्षा केन्द्र तोक्ने,
- (ग) सामुदायिक र संस्थागत विद्यालयहरूमा कक्षा तीन, पाँच र आठको परीक्षा गाउँपालिकास्तरीय सञ्चालन गर्ने,
- (घ) अन्य कक्षाहरूको परीक्षा विद्यालयहरूको समुह बनाई वा विद्यालय स्वयंलाई सञ्चालन गर्ने गरी व्यवस्थापन गर्ने,
- (ड) परीक्षा शुल्क तोक्ने, उत्तरपुस्तिका परीक्षण, केन्द्राध्यक्ष नियुक्ति गर्ने, तथा पारिश्रमिक निर्धारण गर्ने,
- (च) परीक्षा व्यवस्थापन समितिबाट रुजु गरी प्राप्त मार्कलेजर प्रमाणित गर्ने ।
- (छ) परीक्षाफल प्रकाशित गर्ने गराउने । विद्यार्थीको मुल्याङ्कन परीक्षाफल प्रकाशन पश्चात प्र.अ. तथा विषय शिक्षकलाई जवाफदेहिता जिम्मेवारी बहन गराउने ।
- (ज) परीक्षामा अनियमितता भएमा आवश्यकता अनुसार परीक्षा बदर गरी पुनः परीक्षा गर्ने गराउने,

- (झ) स्थानीय तहको क्षेत्रिकार बाहिरको शैक्षिक तहको परीक्षा सञ्चालन गर्न सम्बन्धित निकायबाट भएको व्यवस्था बमोजिम समितिले सहजीकरण र समन्वय गर्नेछ ।
- (ज) दैवीप्रकोप वा अन्य कुनै कारणबाट निर्धारित समयमा परीक्षा सञ्चालन गर्न वा परीक्षाफल प्रकाशन गर्न बाधा परेमा तुरन्त निर्णय लिने,
- (ट) प्रमाण पत्रको प्रतिलिपि शुल्क निर्धारण गर्ने ।
- (ठ) संघीय कानून तथा प्रदेश मन्त्रालयले तोकेका परीक्षा सम्बन्धी अन्य कार्यहरु गर्ने ।
- (४) **परीक्षा व्यवस्थापन समिति :** गाउँपालिकाको विद्यालयहरूमा कक्षा तीन, पाँच र आधारभुत तहको अन्तमा लिइने कक्षा आठको परीक्षा सञ्चालन तथा व्यवस्थापनको लागि देहायको एक आधारभुत शिक्षा उत्तीर्ण परीक्षा व्यवस्थापन समिति रहनेछ ।
- (क) शिक्षा अधिकृत - अध्यक्ष
- (ख) सामुदायिक विद्यालयका प्र.अ.हरु मध्येबाट १ जना -सदस्य
- (ग) संस्थागत विद्यालयका प्र.अ. हरु मध्येबाट १ जना -सदस्य
- (घ) सामुदायिक विद्यालयका महिला प्र.अ.वा महिला शिक्षकहरु मध्येबाट १ जना - सदस्य
- (ड) परीक्षा समन्वय समितिले तोकेको प्र.अ. वा स्रोत शिक्षक - सदस्य-सचिव
- (१) आधारभुत शिक्षा उत्तीर्ण परीक्षा समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
- (२) आधारभुत तह तथा माध्यमिक दुवै तहका शिक्षकको प्रतिनिधित्व हुने गरी खण्ड ख, ग र घ बमोजिमका सदस्यहरूको मनोनयन परीक्षा समन्वय समितिले गर्नेछ । मनोनित सदस्यको पदावधी २ वर्षको हुनेछ ।
- (३) आधारभुत शिक्षा उत्तीर्ण परीक्षा व्यवस्थापन समितिको काम कर्तव्य र अधिकार : आधारभुत शिक्षा उत्तीर्ण परीक्षा व्यवस्थापन समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
- (क) परीक्षा सञ्चालनका लागि कार्यतालिका निर्माण गर्ने ।

- (ख) परीक्षार्थीहरुको व्यक्तिगत परीक्षा आवेदन फाराम सम्बन्धित विद्यालय मार्फत भराई रुजु गरी परीक्षा रोल नं. कायम गर्ने तथा प्रवेश पत्र वितरण गर्ने ।
- (ग) परीक्षाका लागि पाठ्यक्रमले तोकेको विशिष्टीकरण तालिका (ग्रीड) बमोजिम आवश्यक प्रश्नहरु निर्माण गरी गराई प्रश्न बैंक निर्माण गर्ने ।
- (घ) विद्यालयहरुबाट प्राप्त विद्यार्थी तथ्याइक यकिन गरी आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका तथा मार्कलेजर विद्यालयलाई उपलब्ध गराउने ।
- (ङ) प्रश्न पत्र नेपाली तथा अंग्रेजी भाषामा तयार गर्ने ।
- (च) उत्तर पुस्तिका परीक्षणका लागि परीक्षक तोक्ने तथा आवश्यक भएमा सम्परीक्षक समेत तोकी परीक्षणको विश्वसनीयता कायम गर्ने ।
- (छ) परीक्षण सम्पन्न भए पश्चात विद्यालयहरुलाई मार्कलेजर तयार गर्न लगाई रुजु गरी समन्वय समितिमा पेश गर्ने ।
- (ज) समन्वय समितिबाट निर्णय भई आएको मार्कलेजरका आधारमा प्रमाण पत्र तथा लब्धाइक पत्र तयार गरी प्रमाणित गरी सम्बन्धित विद्यालय मार्फत विद्यार्थीलाई उपलब्ध गराउने ।
- (४) उपनियम ३ मा जे कुरा लेखिएको भए तापनि परीक्षा व्यवस्थापन समितिको सिफारिसमा परीक्षा समन्वय समितिले परीक्षा सम्बन्धी परीक्षा सञ्चालन निर्देशिका बनाई लागु गर्न सकिनेछ ।
५. **अन्य कक्षाहरुका परीक्षा सञ्चालन :** विद्यालयका अन्य कक्षाहरुको परीक्षा सञ्चालन परीक्षा समितिले निर्धारण गरेको मापदण्ड बमोजिम विद्यालय आफैले गर्नेछ र प्रधानाध्यापकले प्रमाणिकरण गर्नेछन् । साथै विद्यार्थीको पृष्ठपोषण सहितको प्रगति विवरण अभिभावकहरुको हस्ताक्षर गराई फिर्ता गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
६. परीक्षा समन्वय समितिले विद्यालयस्तरका सबै वा कुनै कक्षाका उत्तरपुस्तिका फिकाई वा नतिजा फिकाई विश्लेषण गर्न सक्नेछ ।

७. परीक्षा सम्पन्न भएको कम्तिमा ६ महिनासम्म उत्तर पुस्तिका सुरक्षित राख्ने दायित्व विद्यालयको हुने छ ।
- ३५. संस्थागत विद्यालयले परीक्षा शुल्क बापतको रकम जम्मा गर्नु पर्ने:**
- (१) यस नियम बमोजिम परीक्षा गर्दा तोकिए बमोजिमको शुल्क सम्बन्धित संस्थागत विद्यालयले समन्वय समितिले तोकेको बैंक खातामा जम्मा गर्नु पर्नेछ ।
- (२) संस्थागत विद्यालयले तोकिएको रजिस्ट्रेशन, परीक्षा तथा प्रमाणपत्र बापतको विद्यार्थीहरुबाट लिएको शुल्क परीक्षा सञ्चालन गर्ने निकायको खातामा जम्मा गरी त्यसको जानकारी समेत दिनु पर्नेछ ।
३. प्रतिलिपि सम्बन्धी व्यवस्था : आधारभूत तह कक्षा आठ उत्तीर्ण प्रमाण पत्र हराई प्रतिलिपि माग्न आएमा समन्वय समितिले निर्धारण गरेको शुल्क जम्मा गर्न लगाई समन्वय समितिको सचिवले प्रतिलिपि प्रदान गर्ने छ । परीक्षा सञ्चालन सम्बन्धी यस कार्यविधिमा लेखिएका कुराहरु आवश्यकता अनुरूप शिक्षा विकास तथा समन्वय इकाईसँग समन्वयमा गरी सम्पादन गरिने छ ।
३६. अनौपचारिक शिक्षा, दुर शिक्षा, समावेशी शिक्षा, निरन्तर शिक्षा, खुला शिक्षा तथा बैकल्पिक शैक्षिक कार्यक्रमको सञ्चालन कार्यपालिकाले मन्त्रालयबाट भएको व्यवस्थासँग तादाम्यता कायम हुने गरी आवश्यक कार्यविधि बनाई गर्नेछ ।
- ३७.(क) शैक्षिक गुणस्तर परीक्षण सम्बन्धी व्यवस्था:**
- (१) गाउँसभाले वार्षिकरूपमा शिक्षाको गुणस्तर मापन गरी सुधारको लागी कार्यपालिकालाई निर्देशन दिनेछ । शिक्षा मन्त्रालयले बनाएको गुणस्तरको खाका र पाठ्यक्रम विकास केन्द्रले बनाएको पाठ्यक्रम प्रारूपलाई मूल आधार मान्नुपर्ने छ ।
- (२) गाउँसभाले कार्यपालिकाको सदस्य मध्येवाट एक जना सदस्यको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरी शिक्षाको गुणस्तर मापन गर्न लगाई सोको प्रतिवेदन वार्षिक रूपमा सभा समक्ष पेश गर्न तोक्नेछ ।

- (३) उपनियम (२) वमोजिम तोकिएको समितिले शिक्षा शाखा अधिकृतसँग समन्वय गरी गुणस्तर मापन र प्रतिवेदन तयार गर्नेछ ।
- (४) गुणस्तर मापन र प्रतिवेदन तयारीको विधि र ढाँचा उपनियम २ वमोजिम तोकिएको समिति आफैले निर्धारण गरे वमोजिम हुनेछ ।
- (५) गुणस्तर मापन र प्रतिवेदन शैक्षिक सत्र शुरु हुनु भन्दा दुई महिना अगाडी पेश भई सक्नु पर्नेछ ।

३७.(ख) गाउँ शिक्षा कोष :

- (१) गाउँपालिकामा एक छुटौटे गाउँ शिक्षा कोष स्थापना हुनेछ जसमा देहायका रकमहरु रहनेछन् ।
- (क) संस्थागत विद्यालयको परीक्षा शुल्कबाट प्राप्त रकम,
- (ख) शिक्षा करबाट प्राप्त रकम,
- (ग) चन्दाबाट प्राप्त रकम,
- (घ) गाउँपालिकाबाट प्राप्त रकम
- (ड) अन्य स्रोतबाट प्राप्त रकम
- (२) गाउँशिक्षा कोष सञ्चालनको लागि गाउँपालिकाले तोकेको बैद्धकमा खाता खोलिनेछ ।
- (३) गाउँशिक्षा कोषको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत वा तोकिएको लेखापालको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।
- (४) गाउँशिक्षा कोषमा रहेको रकम खर्च गर्न शिक्षा अधिकृतले कार्ययोजना बनाई शिक्षा समितिमा पेश गर्नेछ र शिक्षा समितिको निर्णय अनुसार खर्च गरिनेछ ।

तर आधारभूत तहको परीक्षा सञ्चालनको लागि उठेको शुल्क वापतको रकम सोही समितिको निर्णय अनुसार खर्च गरिनेछ ।

परिच्छेद-७

प्रारम्भिक बाल शिक्षा सम्बन्धी व्यवस्था

३८. प्रारम्भिक बाल शिक्षा केन्द्र स्थापना:

- (१) कुनै संस्थाले प्रारम्भिक बाल शिक्षा केन्द्र /पूर्वप्राथमिक शिक्षा दिने विद्यालय स्थापना गर्न चाहेमा अनुमतिको लागि सम्बन्धित वडा कार्यालयमा अनुसूची-९ वमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
- (२) उपनियम (१) वमोजिम निवेदन पर्न आएमा त्यस्तो निवेदनका सम्बन्धमा आवश्यक जाँचबुझ गर्दा निवेदकलाई प्रारम्भिक बाल शिक्षा केन्द्र/पूर्व प्राथमिक कक्षा स्थापना गर्न आवश्यकता र पूर्वाधार पुरा भएको पाइएमा अनुमति दिनको लागि वडा समितिले गाउँशिक्षा समितिमा सिफारिस गर्नेछ ।
- (३) उपनियम (२) वमोजिम वडा समितिको सिफारिस सहित प्राप्त भएपछि गाउँ शिक्षा समितिले अनुगमन गरी गराई पूर्वाधार पुरा भएको देखिएमा तोकिएको शर्त अनुरूप प्रारम्भिक बाल शिक्षा केन्द्र/पूर्वप्राथमिक कक्षा सञ्चालन गर्न अनुमति प्रदान गर्नेछ ।

३९. प्रारम्भिक बाल शिक्षा केन्द्र/पूर्वप्राथमिक कक्षा स्थापना गर्न चाहिने पूर्वाधार: प्रारम्भिक बाल शिक्षा केन्द्र स्थापना गर्नको लागि देहायका पूर्वाधार पुरा गरेको हुनु पर्नेछ :

- (क) फराकिलो, खुला र सुरक्षित भवन भएको,
- (ख) गाउँपालिकाले तोकिदिएको मापदण्ड वमोजिम जग्गाको क्षेत्रफल र भवन भएको,
- (ग) बाल उद्यानको व्यवस्था भएको,
- (घ) सफा र स्वच्छ खानेपानीको व्यवस्था भएको,
- (ड) बालमैत्री शौचालयको व्यवस्था भएको,
- (च) बाल बालिकाको हेरचाह गर्ने आयाको व्यवस्था भएको ।

४०. स्वीकृत पाठ्यक्रम प्रयोग गर्नु पर्ने : प्रारम्भिक बाल शिक्षा केन्द्रमा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यक्रम प्रयोग गर्नु पर्नेछ ।

- ४१.(१) यो नियमावली लागु हुनु पूर्व नेपाल सरकारबाट अनुमति तथा अनुदान पाई सञ्चालनमा रहेका सामुदायिक बालविकास केन्द्रहरूलाई विद्यार्थी संख्या नपुगेमा शिक्षा शाखाले नजिकको सामुदायिक विद्यालयमा सार्न वा

- गाभन सिफारिस गर्नेछ । शिक्षा समितिको निर्णयबाट विद्यालयमा सार्ने वा गाभने कार्य गरिनेछ,
- (२) सामुदायिक बालविकास केन्द्रमा जाने तलब भत्ता तथा अन्य अनुदान शिक्षा शाखाले नजिकको सामुदायिक विद्यालयलाई मातृ विद्यालय तोकी मातृ विद्यालयको खातामा निकासा गर्ने व्यवस्था गर्न सक्नेछ ।
 - (३) प्रारम्भिक बालविकास केन्द्रको सहयोगी कार्यकर्ताको नियुक्ति : बालविकास केन्द्रको सहयोगी कार्यकर्ताको पद रिक्त भएमा विद्यालय व्यवस्थापन समितिले छनौट उपसमिति गठन गरी नियमानुसार विज्ञापन गरी छनौट गर्नेछ । सहयोगी कार्यकर्ताको न्यूनतम शैक्षिक योग्यता एस.एल.सी वा सो सरह उत्तीर्ण हुनु पर्ने छ ।
 - (४) बालविकास केन्द्र सम्बन्धी अन्य व्यवस्था प्रारम्भिक बालविकास कार्यक्रम संचालन निर्देशिका बमोजिम हुनेछ ।

परिच्छेद-८

विद्यार्थी संख्या, भर्ना र कक्षा चढाउने व्यवस्था

४१. विद्यार्थी संख्या:

- (१) सामुदायिक विद्यालयको प्रत्येक कक्षामा विद्यार्थी संख्या सामान्यतया चालीस हुनुपर्नेछ ।
- (२) संस्थागत विद्यालयको प्रत्येक कक्षामा विद्यार्थी संख्या सामान्यतया न्यूनतम बाइस, अधिकतम चौबालीस र औसत तेतीस हुनु पर्नेछ ।
- (३) उपनियम (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष आवश्यकता शिक्षा दिने विद्यालयको प्रत्येक कक्षामा रहने विद्यार्थी संख्या शिक्षा समितिले तोके बमोजिम हुनेछ ।
- (४) कुनै कक्षामा उपनियम (१) मा लेखिए भन्दा बढी विद्यार्थी भएमा विद्यालयले व्यवस्थापन समितिको अनुमति लिई त्यस्तो कक्षाको अर्को वर्ग (सेक्सन) खोल्न सक्नेछ ।
- (५) उपनियम (४) बमोजिम कक्षामा वर्ग खोल्न आवश्यक पूर्वाधारको व्यवस्था व्यवस्थापन समिति र विद्यालयले मिलाउनु पर्नेछ ।

४२. भर्ना सम्बन्धी व्यवस्था :

- (१) विद्यार्थीले विद्यालयमा भर्ना हुनको लागि देहाय बमोजिमको प्रमाणपत्र पेश गर्नु पर्नेछ :
- (क) कक्षा चार, छ र नौ मा भर्ना हुनको लागि अधिल्लो कक्षाको परीक्षामा उत्तीर्ण गरेको प्रमाणपत्र,
- (ख) कक्षा एघारमा भर्ना हुनको लागि कक्षा दशको परीक्षामा उत्तीर्ण गरेको प्रमाणपत्र,
- (ग) कक्षा एकमा बाहेक अन्य कक्षामा भर्ना हुनको लागि विद्यालयले लिने वार्षिक परीक्षाको लब्धाङ्क र स्थानान्तरण प्रमाणपत्र ।
- (घ) सामुदायिक तथा संस्थागत विद्यालयहरूले विद्यार्थी भर्ना गर्दा अनिवार्य रूपमा अधिल्लो कक्षाको लब्धाङ्कपत्र र स्थानान्तर प्रमाणपत्र लिई भर्ना गर्नु पर्नेछ ।
- (ङ) उप नियम १को घ बमोजिम नगरेको पाइएमा सामुदायिक विद्यालयको हकमा प्रधानाध्यापकलाई विभागीय कारबाहि गरिनेछ, भने संस्थागत विद्यालयको हकमा न्यूनतम रु ५००० देखि रु २५००० सम्म जरिवाना गर्न सक्नेछ ।
- (च) माथि जे लेखिएतापनि विशेष प्रकृतिको विद्यार्थीहरूलाई वडा शिक्षा समितिको सिफारिसमा नजिकको सामुदायिक तथा संस्थागत विद्यालयमा भर्ना गर्न सक्नेछ ।
- (२) विद्यालयले शैक्षिक सत्रको बीचमा वा वार्षिक परीक्षा उत्तीर्ण नभएका विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र लिई आए पनि अध्ययनरत कक्षा भन्दा माथिल्लो कक्षामा भर्ना गर्नु हुँदैन ।
- (३) विद्यालयको एक तहमा भर्ना भएको विद्यार्थीले सोही विद्यालयको माथिल्लो कक्षामा पुनः भर्ना गर्नु पर्ने छैन ।
- (४) विद्यार्थीले पहिलो पटक विद्यालयमा भर्ना हुन आउँदा साधारणतया आफ्नो अभिभावकलाई साथमा लिई आउनु पर्नेछ ।
- (५) विद्यालयले विद्यार्थी भर्ना गर्दा निःशुल्क शिक्षाको प्रयोजनको लागि अभिभावकको व्यक्तिगत विवरण नाम, ठेगाना र फोन नम्बर समेतका विवरण माग गरी राख्नु पर्नेछ ।
- (६) सबै अभिभावकहरूले पाँच वर्ष पुरा भएका बाल.बालिकालाई आधारभूत शिक्षाका लागि अनिवार्य रूपमा विद्यालय पठाउनु पर्नेछ । विद्यालय नपठाएमा सो अभिभावकहरूको सुची प्रकाशन

- गरि न्युनतम रु ५,००० देखि रु २५,००० सम्म जरिवाना र गाउँपालिकाबाट दिइने सिफारिस सहितको अन्य सेवा सुविधाबाट बच्चत गरिनेछ ।
- (७) नियम ४२ को उपनियम ६ बमोजिम कार्यान्वयन गर्ने शिक्षा शाखाले शैक्षिकसत्र शुरु भएको ४५ दिन अगाहै सार्वजनिक सुचना प्रत्येक वडामा वडा शिक्षा समिति मार्फत सर्वसाधारणलाई जानकारी गराउनेछ ।
- (८) गाउँपालिका भित्रका जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले १० वर्ष भन्दा मुनिका आफ्ना छोरा छोरीहरूलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्नेछ । सो नगरेको खण्डमा नियम ४२ को उपनियम ६ बमोजिम कारबाहि गरिनेछ ।
- (९) विद्यालयहरूले पाँच वर्ष उमेर पूरा नभएकालाई एक कक्षामा भर्ना र चौध वर्ष उमेर पूरा नभएकालाई माध्यमिक तह उत्तीर्ण परीक्षामा समावेश गरिने छैन ।
- ४३. विद्यालयमा भर्ना नभई अध्ययन गर्ने व्यक्तिको परीक्षा सम्बन्धी व्यवस्था :**
- (१) शिक्षा शाखाले विद्यालयमा भर्ना नभई निजी रूपमा अध्ययन गरेको व्यक्तिलाई विद्यालयले सिफारिस गरेको निजको क्षमता र स्तरको आधारमा विद्यालयबाट लिइने कक्षा तीन, पाँच आठसम्मको वार्षिक परीक्षामा सामेल हुनको लागि भर्ना गर्न आवश्यक व्यवस्था गर्न सक्नेछ ।
- (२) उपनियम (१) बमोजिम परीक्षा दिन चाहने व्यक्तिले शिक्षा शाखाले तोकेको विद्यालय र समयमा सो कार्यालयले तोकेको शुल्क बुझाई परीक्षा फाराम भर्नु पर्नेछ ।
- (३) उपनियम (१) बमोजिम परीक्षा दिन चाहेको हो सो भन्दा दुई कक्षा तलसम्मको विद्यालयबाट लिइएको वार्षिक परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
- (४) माथि जे सुकै लेखिएता पनि खुला वा बैकल्पिक विद्यालयमा पढेका विद्यार्थीको परीक्षा सम्बन्धि व्यवस्था संघीय शिक्षा मन्त्रालयले तोके बमोजिम हुनेछ ।

- ४४. स्थानान्तरण प्रमाणपत्र सम्बन्धी व्यवस्था:**
- (१) कुनै विद्यार्थीले स्थानान्तरण प्रमाणपत्र लिनु परेमा अभिभावकको सिफारिस सहित विद्यालय छाइनु परेको यथार्थ विवरण खुलाई प्रधानाध्यापक समक्ष निवेदन दिनु पर्नेछ ।
- (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापानि कक्षा दश र बाह्मा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिइने छैन । विशेष अवस्था सिर्जना भई प्रमाणित भएमा दुई विद्यालय बीचको सहमति भई विषय मिलेमा स्थानीय तहको सिफारिसमा स्थानान्तर प्रमाणपत्र दिईनेछ ।
- (३) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा प्रधानाध्यापकले आधारभूत तहको विद्यार्थीको हकमा निःशुल्क र माध्यमिक तहको विद्यार्थीको हकमा शिक्षा समितिले तोके बमोजिमको शुल्क लिई सात दिनभित्र स्थानान्तरण प्रमाणपत्र दिनु पर्नेछ ।
- (४) प्रधानाध्यापकले उपनियम (३) बमोजिमको अवधिभित्र स्थानान्तरण प्रमाणपत्र नदिएमा सम्बन्धित विद्यार्थीले स्थानीय शिक्षा अधिकृत समक्ष उजूरी दिन सक्नेछ र त्यसरी उजूरी पर्न आएमा शिक्षा अधिकृतले जाँचबुझ गरी स्थानान्तरण प्रमाणपत्र दिन उपयुक्त देखेमा प्रधानाध्यापकलाई यथाशीघ्र स्थानान्तरण प्रमाणपत्र दिन निर्देशन दिनेछ ।
- (५) सकल स्थानान्तरण प्रमाणपत्र हराएमा वा नष्ट भएमा सम्बन्धित विद्यार्थी वा निजको अभिभावकले प्रतिलिपिको लागि त्यसको व्यहोरा खुलाई सम्बन्धित विद्यालयमा निवेदन दिन सक्नेछ र त्यसरी पर्न आएको निवेदन मनासिव देखिएमा प्रधानाध्यापकले निवेदकलाई स्थानान्तरण प्रमाणपत्रको प्रतिलिपि दिनेछ ।
- (६) विद्यालयले कुनै विद्यार्थीलाई आफूले अध्यापन नगराएको कक्षाको स्थानान्तरण प्रमाणपत्र दिएमा त्यस्तो प्रमाणपत्र दिने प्रधानाध्यापकलाई सामुदायिक विद्यालयको हकमा विभागिय कारबाही र संस्थागत विद्यालयको हकमा न्युनतम रु ५००० देखि अधिकतम रु २५,००० सम्म जरिवाना गरिनेछ र त्यसरी दिएको स्थानान्तरण प्रमाणपत्र रद्द हुनेछ ।

- (७) संस्थागत विद्यालयको हकमा विद्यार्थीले जुन महिनामा स्थानान्तरण प्रमाणपत्र मार्गेको छ, सो महिनासम्मको मासिक पढाई शुल्क र अन्य दस्तुर सोही विद्यालयमा बुझाउनु पर्नेछ । विद्यार्थीले लामो विदा (वार्षिक जाडो वा गर्मीको विदा) को अधिल्लो महिनामा स्थानान्तरण प्रमाणपत्र मार्ग आएमा सो विदाको शुल्क र अरु दस्तुर सोही विद्यालयमा बुझाउनु पर्नेछ ।
- (८) विद्यालयले विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिँदा सो प्रमाणपत्र पाउने विद्यार्थी वा निजको अभिभावकको रीतपूर्वक भरपाई गराउनु पर्नेछ ।
४५. स्तर वृद्धिको लागि भर्ना हुन चाहने विद्यार्थीलाई भर्ना गर्नु पर्ने : कक्षा दशमा स्तर वृद्धि गर्ने उद्देश्यले विद्यार्थी पुऱः सोही विद्यालय र कक्षामा अध्ययन गर्न आएमा विद्यालयले त्यस्तो विद्यार्थीलाई भर्ना गर्नु पर्नेछ ।
४६. वार्षिक परीक्षा निवेदन विद्यार्थीलाई कक्षा चढाउने सम्बन्धी व्यवस्था : कुनै विद्यार्थी विरामी परी वा निजको कावू बाहिरको परिस्थितिको कारण निजले वार्षिक परीक्षा दिन नसकेको सम्बन्धमा निजको अभिभावकले त्यसको प्रमाण सहित निवेदन दिएमा प्रधानाध्यापकले सो सम्बन्धमा जाँचबुझ गर्दा निवेदनको व्यहोरा मनासिव देखिएमा विद्यालयमा भएको अभिलेखबाट त्यस्तो विद्यार्थीले अन्य परीक्षामा राम्रो गरेको देखेमा आवश्यकता अनुसार मुख्य मुख्य विषयको परीक्षा लिई सो विद्यार्थीलाई कक्षा चढाउन सक्नेछ । तर,
- (१) शैक्षिकसत्र सुरु भएको एक महिना पछि कुनै विद्यार्थीलाई कक्षा चढाइने छैन ।
- (२) कक्षा चार, छ, नौ र एघारमा कुनै विद्यार्थीलाई कक्षा चढाइने छैन ।
४७. कक्षा चढाउने सम्बन्धी अन्य व्यवस्था :
- असाधारण प्रतिभा भएका विद्यार्थीलाई प्रधानाध्यापकले सो कक्षामा अध्यापन गर्ने शिक्षकहरूको सिफारिसमा बढीमा एक कक्षा चढाउन सक्नेछ । तर कक्षा चार, छ, नौ र एघारमा कक्षा चढाउन सकिने छैन ।
४८. शैक्षिकसत्र, भर्ना गर्ने समय र काम गर्ने दिन :
- (१) विद्यालयको शैक्षिकसत्र प्रत्येक वर्षको वैशाख एक गतेदेखि प्रारम्भ भई चैत्र मसान्तसम्म कायम रहनेछ ।

- (२) उपनियम (१) मा जुन सुकै कुरा लेखिएको भए तापनि कक्षा एघार र बाह्रको हकमा शैक्षिक सत्र संघीय कानुन वा राष्ट्रिय परीक्षा बोर्डबाट निर्धारण भए बर्मोजिम हुनेछ ।
- (३) विद्यालयले शैक्षिकसत्र सुरु भएको मितिले सामान्यतया एक महिनाभित्र नयाँ विद्यार्थी भर्ना लिई सक्नु पर्नेछ ।
- (४) उपनियम (३) बर्मोजिमको अवधि निघाई कुनै विद्यार्थी भर्ना हुन आएमा विद्यालयले त्यस्तो विद्यार्थीको अध्ययनको स्तर परीक्षण गर्दा निजले सो कक्षामा भर्ना भई वार्षिक परीक्षा उत्तीर्ण गर्न सक्ने देखिएमा त्यस्तो विद्यार्थीलाई अर्को एक महिनासम्म भर्ना गर्न सकिनेछ ।
- (५) कुनै पनि विद्यालयले शैक्षिकसत्र सुरु नभई विद्यार्थी भर्ना गर्नु गराउनु हुदैन ।
- तर कक्षा एकको उमेर समूह भन्दा कम उमेर भएका बालबालिकाको हकमा शैक्षिक सत्र प्रारम्भ हुनुभन्दा पन्द्र दिन अगावै प्रारम्भिक बाल शिक्षामा भर्नाको कार्य गर्न वाधा पर्ने छैन ।
- (६) विद्यालयको एक शैक्षिकसत्रमा काम गर्ने दिन अध्यापन समय कम्तीमा दुईसय बीस दिन हुनेछ ।
- (७) सामुदायिक विद्यालयको प्रधानाध्यापकले हप्ताको कम्तीमा अठार, सहायक प्रधानाध्यापकले हप्ताको कम्तीमा चौबीस, शिक्षक महासंघको अध्यक्षले अठार र शिक्षकले हप्तामा कम्तीमा छब्बीस कक्षा अध्यापन गराउनु पर्नेछ ।
- (८) विद्यालयका सबै कक्षाहरु एकै सिफ्टमा सञ्चालन गर्नु पर्नेछ तर भौतिक पूर्वाधार पूरा गर्न नसकेका विद्यालयले तोकिएको पाठ्यभारमा नघट्ने गरी विद्यार्थी संख्याको आधारमा एकै दिनमा एकभन्दा बढी समय (सिफ्ट) मा कक्षा सञ्चालन गर्न सक्नेछ । यसरी २ सिफ्टमा सञ्चालन गर्नु पर्ने भएमा शिक्षा शाखाको अनुमति लिनुपर्नेछ ।
- तर कक्षा सञ्चालन गर्दा आधारभूत तह वा माध्यमिक तहका कक्षाहरु एकै समय (सिफ्ट) मा सञ्चालन गर्नु पर्नेछ ।

४९. विद्यालय विदा सम्बन्धमा:

- (१) नेपाल सरकारले तोकेको सार्वजनिक विदाको दिन विद्यालयको पठनपाठन बन्द हुनेछ ।
- (२) शिक्षा शाखाको समन्वयमा एक शैक्षिकसत्रमा हिउँदै विदा वा वर्षे विदा वा दुवै गरी वढीमा पैतालीस दिन विद्यालय विदा दिन सकिनेछ ।
- (३) व्यवस्थापन समितिले एक शैक्षिकसत्रमा थप पाँच दिनसम्म स्थानीय विदा दिई विद्यालय विदा गर्न सक्नेछ । यसरी स्थानीय विदा दिदा शिक्षा शाखालाई जानकारी दिनुपर्नेछ ।
- (४) यस नियममा लेखिएरेखि बाहेक अन्य दिन विद्यालय बन्द गरेमा प्रधानाध्यापकलाई विभागीय कारबाही गरिनेछ ।

परिच्छेद-९

प्रधानाध्यापक र शिक्षकको नियुक्ति तथा काम, कर्तव्य र अधिकार

५०. प्रधानाध्यापक सम्बन्धी व्यवस्था :

- (१) प्रत्येक विद्यालयमा विद्यालयको प्राज्ञिक तथा प्रशासकीय प्रमुखको रूपमा काम गर्न स्वीकृत दरबन्दीमा नवद्वने गरी एक प्रधानाध्यापकको पद रहनेछ ।
- (२) आधारभूत तहको कक्षा पाँचसम्मको विद्यालय भए कम्तीमा बाह कक्षा वा सो सरह उत्तीर्ण गरेको, आधारभूत तहको अन्य विद्यालय भए कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको, विद्यालयमा कम्तीमा पाँच वर्ष स्थायी शिक्षकको रूपमा शिक्षण अनुभव भएको, संघीय ऐन तथा सो ऐन अन्तर्गत बनेको नियमावली बमोजिम शिक्षक बन्ने योग्यता भएको तथा विद्यालय व्यवस्थापन समितिले सिफारिस गरेको व्यक्तिलाई शिक्षा समितिको निर्णय बमोजिम पाँच वर्षको लागि शिक्षा अधिकृतले सामुदायिक विद्यालयको प्रधानाध्यापकको पदमा नियुक्ति गर्नेछ । विद्यालय व्यवस्थापन समितिले सिफारिस गर्दा

शिक्षा समितिले निर्धारण गरेको मापदण्ड तथा कार्यविधि पुरा गर्नुपर्नेछ ।

- (३) उपनियम (२) बमोजिम प्रधानाध्यापकको पदमा नियुक्ति हनु पूर्व निजले अनुसूची-११ बमोजिमको ढाँचामा विद्यालय विकासको प्रस्ताव लिई सोही आधारमा शिक्षा अधिकृतसँग पञ्चवर्षिय कार्य सम्पादन करार सम्झौता गर्नु पर्नेछ ।
- (४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको अवस्थामा सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई व्यवस्थापन समितिको सिफारिसमा शिक्षा समितिले जुनसुकै बखत हटाउन सक्नेछ:-
- (क) निजको आचरण खराब रहेमा,
- (ख) ऐन तथा यस नियमावली विपरीतको कुनै काम गरेमा,
- (ग) निजले कार्यसम्पादन सम्झौता बमोजिम काम गर्न नसकेमा विद्यालयको चल अचल सम्पति हिना मिना गरेमा,
- (घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएको,
- (५) सामुदायिक विद्यालयको कुनै प्रधानाध्यापकलाई उपनियम (५) बमोजिमको आधारमा पदबाट हटाउनु पर्ने भएमा शिक्षा अधिकृतले त्यस्तो आधार विद्यमान भए नभएको सम्बन्धमा जाँचबुझ गरी गराई प्रतिवेदन लिनेछ र त्यस्तो प्रतिवेदनबाट प्रधानाध्यापकलाई हटाउनु पर्ने देखिएमा पदबाट हटाउन गाउँशिक्षा समिति समक्ष राय सहित पेश गर्नु पर्नेछ ।
- (६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपनियम बमोजिम प्रधानाध्यापकलाई पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौकाबाट बच्चित गरिने छैन ।
- (७) बहालबाला शिक्षकमध्येबाट छनौट भएको प्रधानाध्यापकलाई उपनियम (५) को खण्ड (क) वा (ख) बमोजिमको आधारमा हटाएको अवस्थामा निजलाई ऐन तथा यस नियमावली बमोजिम विभागीय कारबाही समेत गरिनेछ ।
- (८) सामुदायिक विद्यालयको प्रधानाध्यापक विदामा बसेमा वा कुनै कारणले प्रधानाध्यापकको पद रित्त भएमा प्रधानाध्यापक उपस्थित नभएसम्म वा प्रधानाध्यापकको पदपूर्ति नभएसम्मका

- लागि सो विद्यालयमा कार्यरत शिक्षकहरूमध्ये माथिल्लो श्रेणीका वरिष्ठ स्थायी शिक्षकलाई निमित्त प्रधानाध्यापक भई काम गर्न जिम्मेवारी दिनुपर्नेछ । शिक्षकको वरिष्ठता निर्धारण गर्दा देहायका आधारमा गरिनेछ :
- (क) सम्बन्धित तह र श्रेणीको स्थायी नियुक्ति मितिको आधारमा,
 - (ख) खण्ड (क) को आधारमा वरिष्ठता नछुट्टिएमा सो भन्दा तल्लो तह वा श्रेणीको स्थायी नियुक्ति मितिको आधारमा,
 - (ग) खण्ड (क) र (ख) को आधारमा वरिष्ठता नछुट्टिएमा सम्बन्धित तह र श्रेणीको अस्थायी नियुक्ति मितिको आधारमा,
 - (घ) खण्ड (क), (ख) र (ग) को आधारमा पनि वरिष्ठता नछुट्टिएमा खण्ड (क) को सिफारिसको योग्यताक्रमको आधारमा, तर खुला, कार्यक्षमता मूल्यांकन, आन्तरिक बढुवा एउटै मितिमा भए क्रममः कार्यक्षमता, आन्तरिक प्रतियोगिता र खुलाको क्रमलाई मान्यता दिइनेछ ।
 - (ङ) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संस्थागत विद्यालयको व्यवस्थापन समितिले यस नियमावली बमोजिम योग्यता पुगेको व्यक्तिलाई प्रधानाध्यापकको नियुक्ति गर्दा निश्चित प्रक्रिया निर्धारण गरी नियुक्ति गर्न सक्नेछ ।
 - (१०) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाको बखत कार्यरत प्रधानाध्यापक उपनियम (२) बमोजिम अर्को प्रधानाध्यापक नियुक्ति नभएसम्म त्यस्तो पदमा कायमै रहन सक्नेछ ।
- ५१. प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार :** प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
- (क) विद्यालयमा शैक्षिक वातावरण, गुणस्तर र अनुशासन कायम राख्ने,
 - (ख) विद्यालयका शिक्षक तथा कर्मचारीहरूसँग समन्वय गरी शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरू बीच पारस्परिक सहयोगको वातावरण सिर्जना गर्ने,
 - (ग) विद्यालयमा अनुशासन, सचिरितता, शिष्टता कायम गर्न आवश्यक काम गर्ने,

- (घ) शिक्षकहरूसँग परामर्श गरी विद्यालयमा कक्षा सञ्चालन सम्बन्धी कार्यक्रम तयार गर्ने तथा त्यस्तो कार्यक्रम बमोजिम कक्षा सञ्चालन भए नभएको निरीक्षण गर्ने,
- (ङ) विद्यालयमा सरसफाई, अतिरिक्त क्रियाकलाप आदिको प्रवन्ध गर्ने, गराउने,
- (च) विद्यालयको प्रशासनिक कार्यको सञ्चालन तथा नियन्त्रण गर्ने,
- (छ) विद्यालयमा विद्यार्थी भर्ना गर्ने तथा परीक्षा सञ्चालन गराउने,
- (ज) विद्यार्थीलाई स्थानान्तरण तथा अन्य प्रमाणपत्र दिने,
- (झ) विद्यालयमा भए गरेका महत्वपूर्ण काम कारबाहीको अभिलेख राख्ने,
- (ञ) कुनै शिक्षक वा कर्मचारीले जानी जानी वा लापरवाही साथ कुनै काम गर्नाले विद्यालयलाई हानी नोक्सानी पर्न गएमा त्यस्तो हानी नोक्सानीको रकम तलबवाट कटा गरी असुल गर्ने,
- (ट) विद्यालयले आफै सोतमा नियुक्त गरेका शिक्षक वा कर्मचारीले पदीय जिम्मेवारी पुरा नगरेमा व्यवस्थापन समितिको सिफारिस बमोजिम अवकाश लगायतका अन्य विभागीय कारबाही गर्ने,
- (ठ) शिक्षक र कर्मचारीलाई दिइएको सजायको अभिलेख राख्ने तथा त्यस्तो अभिलेख स्थानीय शिक्षा अधिकृत तथा निरीक्षकले हेन चाहेमा देखाउने,
- (ड) शिक्षक तथा कर्मचारीहरूको आचरण र कार्य सम्पादन सम्बन्धी प्रतिवेदन स्थानीय शिक्षा शाखा तथा व्यवस्थापन समितिमा पेश गर्ने,
- (ढ) शिक्षक वा कर्मचारीलाई सजाय वा पुरस्कार दिने सम्बन्धमा व्यवस्थापन समिति तथा स्थानीय शिक्षा शाखामा सिफारिस गर्ने,
- (ण) स्थायी नियुक्ति एवं पदस्थापन भई आएका शिक्षकलाई हाजिर गराई विषय र तह अनुसारको कक्षा शिक्षणमा खटाउने,
- (त) महिनामा कम्तीमा एक पटक अनिवार्य शिक्षक तथा कर्मचारीहरूको बैठक बोलाई विद्यालयको प्राज्ञिक, भौतिक र शैक्षिक प्रशासन सम्बन्धी विषयमा छलफल गरी त्यसको अभिलेख राख्ने,
- (थ) गाउँपालिकाबाट पूर्व स्वीकृति लिई अति आवश्यक भएका विषयमा विद्यालय व्यवस्थापन समितिको निर्णय गराई

- विद्यालयको स्रोतबाट तलब भत्ता खाने गरी शिक्षकको पद कायम गरी सो अनुसार पद स्वीकृति भएका विषयका शिक्षकको यस नियमावलीमा व्यवस्था भए बमोजिमको प्रक्रिया अपनाई पदपूर्ती गरी करारमा नियुक्त गर्ने र यससी नियुक्ति भएका शिक्षक तथा कर्मचारीहरूको तलब सम्बन्धी प्रतिवेदन पारित गर्न व्यवस्थापन समितिमा पेश गर्ने,
- (द) विद्यालय भवन तथा छात्रावासको हाताभित्र कुनै किसिमको अवाञ्छित क्रियाकलाप हुन नदिने,
- (ध) विद्यालयको प्रभावकारी सञ्चालनको लागी वार्षिक योजना बनाई व्यवस्थापन समितिबाट पारित गरी कार्यान्वयन गर्ने, गराउने, एइकम्प्रूफिच्च्य (योजना, संगठन, कर्मचारी, निर्देशन, समन्वय, रिपोर्टिङ, बजेट) प्रकृया अवलम्बन गर्ने।
- (न) विद्यालयमा अध्ययन, अध्यापन सम्बन्धी मासिक, अर्ध-वार्षिक तथा वार्षिक कार्यक्रम बनाई कार्यान्वयन गर्ने, गराउने,
- (प) शिक्षक वा कर्मचारीलाई तालिममा पठाउन स्थानीय शिक्षा शाखामा सिफारिस गर्ने,
- (फ) विद्यालयमा नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गर्ने,
- (ब) व्यवस्थापन समितिले दिएको निर्देशन तथा आफूले पाएको अधिकार बमोजिम रकम खर्च गर्ने र आय व्ययको हिसाब राख्ने तथा राख्न लगाउने,
- (भ) विद्यालयमा सञ्चालन हुने आवधिक परीक्षा नियमित तथा मर्यादित ढङ्गबाट सञ्चालन गर्ने गराउने,
- (म) कुनै शिक्षकले अध्यापन गरेको विषयमा लगातार दुई वर्षसम्म चालीस प्रतिशत भन्दा बढी विद्यार्थी असफल भएमा वा कुनै शिक्षकले लापरवाही वा अनुशासनहीन काम गरेमा त्यस्तो शिक्षकको दुई वर्षसम्म तलब बढ्दि रोकका गर्ने, करार अस्थायी राहत शिक्षकको हकमा एक पटकका लागि तलब रोकका गर्ने।
- (य) विद्यालयमा नियम बमोजिमको कक्षा लिने तथा शिक्षकलाई लिन लगाउने,
- (र) स्वीकृत दरवन्दीमा कार्यरत शिक्षक तथा कर्मचारीको तलवी प्रतिवेदन पारित गर्न शिक्षा शाखामा पठाउने,

- (ल) विद्यालयका शिक्षक तथा कर्मचारीहरूको काम, कर्तव्य तोक्ने, साथै दैनिक रूपमा पाठ्योजना निर्माण गर्न लगाई अध्यापन गर्न लगाउने।
- (व) शिक्षा शाखा तथा व्यवस्थापन समितिले दिएका निर्देशन पालन गर्ने, गराउने,
- (श) विद्यालयको शैक्षिक प्रगति सम्बन्धी विवरण तथा तथ्यांक मन्त्रालयद्वारा निर्धारित ढाँचा र समय भित्र निरीक्षकद्वारा प्रमाणित गराई स्थानीय शिक्षा शाखामा पठाउने,
- (ष) विद्यालयका स्थायी शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कनमा संघीय कानुनले तोकेको ढाँचा अनुरूप मूल्याङ्कन तथा अंक प्रदान गरी शिक्षा शाखामा तोकिएको समयभित्र पठाउनु पर्नेछ, र अस्थायी, करार र राहत साथै विद्यालयको स्रोतबाट खर्च बेहोर्ने गरी नियुक्त भएका शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कन फाराम भराई मूल्याङ्कन गरी व्यवस्थापन समितिबाट सिफारिस गराई शिक्षा शाखामा पेश गर्ने,
- (स) विद्यालयमा कार्यरत करार अस्थायी राहत शिक्षक, कर्मचारी तथा बाल विकास केन्द्रका स.का.हरुको सम्पत्ति विवरण फाराम निर्धारित समयमा भर्न लगाई विद्यालयमा दर्ता गरी शिक्षा शाखा मार्फत सम्बन्धित निकायमा पठाउने,
- (ह) विद्यालयका शिक्षक तथा कर्मचारीबाट कट्टी गरेको कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, बीमा, सामाजिक सुरक्षा कोषको रकम सम्बन्धित निकायमा पठाउन लगाउने,
- (क्ष) व्यवस्थापन समितिबाट स्वीकृत खरिद योजना अनुसार मालसामान तथा सेवा खरिद गर्ने।
- (त्र) विद्यालय शिक्षालाई सुचना तथा प्रविधिसँग जोडि गुणस्तरीय र व्यवहारिक शिक्षा दिने।
- (ज्ञ) प्रधानाध्यापक स्थानिय तह, शिक्षक, कर्मचारी, अभिभावक एवं विद्यार्थीप्रति जिम्मेवार हुनेछ, यसका लागि :
- १) अभिभावक एवं विद्यार्थीहरूको नियमित रूपमा परामर्श तथा राय सुभाव लिने,
 - २) प्रचलित मापदण्डको पालना एवं गुणस्तरीय शिक्षाको लागि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले शिक्षा

- अधिकृतसँग कार्यसम्पादन करार गरे बमोजिम प्रचलित मापदण्डको पालना एवं गुणस्तरिय शिक्षा प्रत्याभूत गर्नुपर्ने,
- ३) शिक्षक एवं कर्मचारीलाई प्रधानाध्यापकप्रति जिम्मेवार बनाउन तथा गुणस्तरीय शिक्षाका लागि गाउँकार्यपालिका, शिक्षा समिति र शिक्षा अधिकृतले प्रचलित कानून बमोजिम दिएका निर्देशन पालना गराउन तथा अपेक्षित शैक्षिक उपलब्धिका लागि शिक्षकहरुसँग कार्यसम्पादन करार गर्नुपर्नेछ करार सम्झौता बमोजिम कार्य नगरेमा प्रधानाध्यापकले शिक्षा शाखामा जानकारी गराउनुपर्नेछ।
४. विद्यालयको भौगोलिक क्षेत्र भित्रका टुहुरा, अलपत्र परेका र वेसाहारा, विशेष आवश्यकता भएका तथा अतिविपन्नतामा परी विद्यालय जान नसकेका वा विद्यालय छोडेका वालवालिकालाई कार्यपालिका मार्फत छात्रवृत्ति वा विशेष व्यवस्था गरी वा निजका अभिभावक वा संरक्षकलाई सघाई वालवालिकालाई विद्यालयमा ल्याउनु प्रधानाध्यापकको जिम्मेवारी हुनेछ। विद्यार्थिलाई अपेक्षित शैक्षिक उपलब्धि हासिल हुने गरी सिकाउने र टिकाउने दायित्व प्रधानाध्यापक र शिक्षकहरुको हुनेछ,
५. विद्यालयको प्राज्ञिक नेतृत्व गर्ने, प्रबद्धनात्मक कार्य गर्ने।
५२. **सहायक प्रधानाध्यापक सम्बन्धी व्यवस्था:** प्रधानाध्यापकलाई सहयोग पुऱ्याउन विद्यालयमा कार्यरत शिक्षक मध्येवाट प्र.अ.को सिफारिसमा विद्यालय व्यवस्थापन समितिले एकजनालाई सहायक प्रधानाध्यापक तोक्न सक्नेछ। तर माध्यमिक तहको हकमा आवश्यकता अनुसार सहायक प्रधानाध्यापक थप गर्ने र शिक्षकहरु रहने गरि विषयगत समितिहरु बनाई जिम्मेवारी तोक्नु पर्नेछ।
५३. **विद्यालय कर्मचारी तथा सहयोगी सम्बन्धी व्यवस्था :** विद्यालय व्यवस्थापन समितिले स्वीकृत दरवन्दीको अधीनमा रही विद्यालय कर्मचारी तथा सहयोगीको न्यूनतम पारिश्रमिक तोकी व्यक्ति वा संस्थासँग करार गरी सेवा करारबाट कार्य सम्पादन गराउनु पर्नेछ। यस अघि नियुक्ति भई कार्यरत विद्यालय कर्मचारी तथा सहयोगिको पारिश्रमिक मन्त्रालयबाट निर्धारण गरेको भन्दा घटी भुक्तानी गर्न पाइने छैन। अन्य व्यवस्था मन्त्रालयले तोके बमोजिम हुनेछ।

- ५४. शिक्षक तथा कर्मचारी छनौट समिति:**
- (१) सामुदायिक विद्यालयमा शिक्षक पद रिक्त भई स्थायी पदपूर्ती नभएसम्म करारमा शिक्षक वा विद्यालय कर्मचारी नियुक्तिका लागि सिफारिस गर्न प्रत्येक विद्यालयमा देहाय बमोजिमको एक शिक्षक तथा कर्मचारी छनौट समिति रहनेछ। सो समितिको सिफारिसमा विद्यालय व्यवस्थापन समितिले बढीमा ६ महिनाको लागि करारमा शिक्षक नियुक्ति गर्नेछ।
- (२) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको सो समितिको सदस्य -अध्यक्ष
- (३) शिक्षा अधिकृत वा निजले तोकेको कर्मचारी -सदस्य
- (४) माध्यमिक तहको शिक्षक छनौट गर्नु पर्ने भएमा शिक्षाशास्त्र विषयमा कमितमा स्नातकोत्तर र आधारभूत तहको शिक्षक छनौट गर्नु पर्ने भएमा शिक्षाशास्त्र विषयमा कमितमा स्नातक तह उत्तिर्ण गरेका साथै सम्बन्धित तहमा कमितमा ५ (पाँच) वर्षको कार्यानुभव भएको निवृत्त शिक्षक समेतको व्यक्ति मध्येवाट २ विज्ञ - सदस्य
- (५) प्रधानाध्यापक - सदस्य - सचिव
- (६) नियम ५४को उपनियम १ बमोजिम प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास संयोजक र शिक्षा समितिको शिक्षा विद्य सदस्य आमन्त्रित सदस्यको रूपमा रहनेछ।
- (७) शिक्षक तथा कर्मचारी छनौट समितिको सचिवालय सम्बन्धित विद्यालयमा रहनेछ।
- (८) आयोगले शिक्षक वा कर्मचारी छनौट गर्ने सम्बन्धमा मापदण्ड निर्धारण वा कार्यविधि जारी गरेको भए शिक्षक छनौट समितिले त्यस्तो मापदण्ड वा कार्यविधिको पालना गर्नु पर्नेछ।
- (९) शिक्षक तथा कर्मचारी छनौट समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गर्नेछ
- (१०) उपनियम १ को खण्ड ग बमोजिमका विषय विज्ञ छनौट गर्दा रोप्तरमा सूचीकृत व्यक्ति मध्येवाट शिक्षा शाखाले उपलब्ध गराउने छ। तर स्थानीय तहमा विषय विज्ञ सुचीकृत

नहुन्जेलसम्म वा सम्बन्धित विषयको विज्ञ नभएको अवस्थामा शिक्षा विकास तथा समन्वय ईकाइबाट विज्ञ उपलब्ध गराउनु पर्नेछ ।

५५. करारमा शिक्षक नियुक्ति सम्बन्धी व्यवस्था:

- (१) स्वीकृत दरबन्दीमा स्थायी शिक्षक नियुक्ति हुन नसकी तत्काल करारमा शिक्षक नियुक्ति गर्नु पर्ने भएमा व्यवस्थापन समितिले शिक्षा शाखा मार्फत आयोगबाट करारमा शिक्षक नियुक्तिको लागि प्रकाशित भएको सूची माग गर्नु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम माग गरेको सूची प्राप्त भए पछि सूचीमा रहेका उम्मेदवार मध्ये व्यवस्थापन समितिले बढीमा छ महिना सम्मको लागि करारमा शिक्षक नियुक्ति गर्न सक्नेछ ।
- (३) उपनियम (१) बमोजिम आयोगबाट प्रकाशित सूचीमा करारका लागि कुनै उम्मेदवार नरहेमा वा सूचीमा समावेश भएका उम्मेदवारले शिक्षक पदमा नियुक्त हुन निवेदन नदिएमा व्यवस्थापन समितिले शिक्षक छनौट समितिको सिफारिसमा बढीमा एक वर्षका लागि योग्यता पुरेका कुनै व्यक्तिलाई करारमा शिक्षक नियुक्ति गर्न सक्नेछ ।
- (४) उपनियम (२) वा (३) बमोजिम करारमा शिक्षक नियुक्ति गर्दा शिक्षा शाखाबाट दरबन्दी रिक्त रहेको व्यहोरा प्रमाणित गराएर विषय मिल्ने गरी मात्र करारमा शिक्षक नियुक्ति गर्न सक्नेछ ।
- (५) उपनियम (३) बमोजिम शिक्षक नियुक्ति गर्न कम्तीमा पन्थ दिनको सार्वजनिक सूचना सम्भाव्य सबै माध्यमबाट प्रकाशन गर्नुका साथै बडा कार्यालय गाउँ वा गाउँकार्यपालिका र सम्बन्धित विद्यालय समेतमा त्यस्तो सूचना टाँस्नु पर्नेछ । यस्तो सूचना सम्बन्धित स्थानीय तहको वेवसाइटमा समेत राख्ने व्यवस्था मिलाउनु पर्ने छ ।
- (६) उपनियम (३) बमोजिम शिक्षक पदमा नियुक्त हुन निवेदन दिने उम्मेदवारले आफ्नो शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्रका साथ आवश्यक कागजात निवेदन साथ पेश गर्नु पर्नेछ ।
- (७) विद्यालयले यस नियम बमोजिम करारमा शिक्षक नियुक्ति गरेको जानकारी सहित आवश्यक कागजातहरु शिक्षा शाखालाई दिनु

पर्नेछ र शिक्षा शाखाले सोको अभिलेख राखेको प्रमाण विद्यालयलाई दिनु पर्नेछ ।

- (८) उपनियम (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा शिक्षक नियुक्त भएको एक शैक्षिक सत्र सम्म पनि रिक्त पदमा स्थायी पद पुर्ति नभएमा व्यवस्थापन समितिको सिफारिसमा गाउँ शिक्षा समितिले एक पटक को लागि मात्र अधिकतम एक वर्षका लागि करारको म्याद थप गर्न सक्नेछ ।
- (९) यस नियम बमोजिमको प्रक्रिया नपुऱ्याई शिक्षक नियुक्ति गरेमा त्यस्तो नियुक्ति बदर हुनेछ ।
- (१०) माध्यमिक तह प्राविधिक धार तथा कक्षा ११ र १२ को अनुदान तथा दरबन्दीमा शिक्षक करारमा नियुक्ति गर्दा मन्त्रालयबाट प्राप्त निर्देशन तथा उच्च माध्यमिक शिक्षक निर्देशिका २०७९ बमोजिमको प्रक्रिया पुरा गरी नियुक्ति गर्नु पर्नेछ ।
- (११) नियम ५५को उपनियम १० बमोजिम प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास संयोजक र शिक्षा समितिको शिक्षा विद्याको रूपमा रहनेछ ।
- (१२) संस्थागत विद्यालयले शिक्षक तथा कर्मचारी नियुक्ति गर्दा स्वीकृत विनियमावली अनुसार नियुक्ति गर्नु पर्नेछ । विद्यालय व्यवस्थापन समितिले विनियमावली बनाई शिक्षा शाखामा पेश गर्नु पर्नेछ । सो बमोजिम नगरेमा गाउँ शिक्षा समितिले न्युनतम रु ५,००० देखि अधिकतम रु २५,००० सम्म जरिवाना तथा अनुमति खारेज वा दुवै गर्न सक्नेछ ।
- (१३) करारमा शिक्षक नियुक्ति गर्दा न्युनतम योग्यता तथा सेवा शर्त संघीय कानुन तथा शिक्षक सेवा आयोगले तोके बमोजिम हुनेछ ।

५६. दरबन्दी नभएको पदमा शिक्षक वा कर्मचारी नियुक्ति वा सरुवा गर्न नहुने:

- (१) शिक्षक वा कर्मचारीलाई दरबन्दी रिक्त नरहेको वा दरबन्दी नभएको विद्यालयमा नियुक्ति वा सरुवा गर्नु हुँदैन ।
- (२) अनुसूची-१२ मा उल्लिखित विषयको शिक्षक नरहेको विद्यालयमा अर्को विषयको शिक्षक नियुक्ति वा सरुवा गर्नु हुँदैन ।
- (३) उपनियम (१) वा (२) विपरीत कसैले कुनै शिक्षक वा कर्मचारी नियुक्ति वा सरुवा गरेमा त्यस्तो शिक्षक वा कर्मचारीको लागि

तलब भत्ता वापत खर्च भएको रकम त्यसरी नियुक्ति वा सरुवा
गर्ने अधिकारीबाट असुल उपर गरी त्यस्तो अधिकारीलाई
विभागीय कारबाही गरिनेछ ।

५७. सरुवा सम्बन्धी व्यवस्था :

- (१) गाउँपालिकाभित्र एक विद्यालयवाट अर्को विद्यालयमा तह तथा विषय मिले दरबन्दी भित्र शिक्षकको सरुवा गाउँ शिक्षा समितिको निर्णय अनुसार शिक्षा अधिकृतले सरुवा गर्न सक्नेछ ।

(२) सामान्यतया दरबन्दीमा रहेका शिक्षक मात्र सरुवा गरिनेछ ।

(३) एक पटक सरुवा भएको शिक्षकलाई त्यस विद्यालयमा तीन वर्ष सेवा पूरा नगरी सरुवा गरिनेछैन ।
तर कुनै विद्यालयमा कार्यरत शिक्षक असत्त भई सो स्थानमा निजको उपचार हुन नसक्ने व्यहोरा नेपाल सरकारले तोकेको मोडिकल बोर्ड वा स्वीकृत चिकित्सकले सिफारिस गरेमा निजलाई जुनसुकै खेत पनि सरुवा गर्न सकिनेछ ।

(४) शिक्षक सरुवा गर्दा प्रा वि तह बाहेक अन्य तहका शिक्षकको तह र अध्यापन गर्ने विषय मिलाउनु पर्नेछ ।

(५) शिक्षकलाई सरुवा गर्दा देहाय बमोजिमको मापदण्डका आधारमा गर्नु पर्नेछ :

(क) सम्बन्धित दुवै विद्यालयको विद्यालय व्यवस्थापन समितिको सहमती सहित प्राप्त भएमा

(ख) एउटा विद्यालयमा आवश्यकता भन्दा बढी एकै विषयका शिक्षक भएमा,

(ग) दरबन्दी मिलान गर्ने क्रममा तोकिएको मापदण्ड भन्दा बढी शिक्षक भएमा,

(घ) विद्यालय गाभनुपर्ने वा अन्यत्र सानु पर्ने भएमा ।

(ङ) विपद्का कारणबाट विद्यालय र विद्यालय रहेको समुदाय नै अन्यत्र स्थानान्तरण गर्नु पर्ने अवस्थामा गाउँपालिकाको विपद व्यवस्थापन समितिले सिफारिस गरेमा,

(च) नैतिक आचरण तथा निजको व्यक्तिगत अनुशासन लगायतका कारणबाट कुनै शिक्षकलाई सो विद्यालयमा राखि रहँदा विद्यालयको शैक्षिक वातावरण खलवलिएको वा खलवलिन सक्ने व्यहोरा विद्यालय व्यवस्थापन समितिवाट निर्णय भई आएमा,

(छ) पति पत्नी दुवै शिक्षक रहेको अवस्था भए सकभर एकै विद्यालय वा वडाभित्र पर्ने गरी सरुवा गर्नु परेमा ।

(ज) शिक्षक सरुवाको अन्य मापदण्ड शिक्षा समितिले तोके बमोजिम हुनेछ ।

(झ) शिक्षकले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी(विना सुचना विद्यालयमा अनुपस्थित,न्युनत्तम सिकाई उपलब्धि हासिल गराउन नसकेको)पटक पटक उलडघन गरेको अवस्थामा विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार प्र अ.ले सिफारीश गरी बडा शिक्षासमिति तथा गाउँ शिक्षा समितिमा पेश गरेमा ।

(ञ) कुनै विद्यालयको शिक्षकलाई अर्को विद्यालयमा विशेषज्ञ सेवा प्रदान गर्न आवश्यक भएमा सम्बन्धित शिक्षक र दुवै विद्यालय व्यवस्थापन समितिको सिफारिसमा निश्चित समय तोकी शिक्षा समितिले काजमा खटाउन सकिनेछ । यो खण्ड बमोजिमको सेवा सामुदायिक र संस्थागत विद्यालयबीच पनि गर्न सकिनेछ ।

(७) साधारणतया अपाङ्गता तथा महिला शिक्षकलाई पायक पर्ने ठाउँमा सरुवा गर्नु पर्नेछ ।

(८) स्थायी नियुक्ति भएको परीक्षणकाल एक वर्ष नपुगेको शिक्षक र अनिवार्य अवकाश हुन एक वर्ष वा सो भन्दा कम अवधि बाँकी रहेको शिक्षकलाई एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरिने छैन शिक्षकको परीक्षणकाल एक वर्षको हुनेछ तर अपाडगता र महिला शिक्षकको हकमा परीक्षणकाल आधा हुनेछ ।

(९) उपनियम (७) बमोजिम सरुवा गर्दा साधारणतया अपाङ्गता भएका शिक्षक शिक्षिका र महिलालाई पायक पर्ने स्थानमा सरुवा गरिनेछ ।

(१०) शिक्षक सरुवा गर्दा लामो अवधि एकै विद्यालयमा वसेकालाई पहिलो प्राथमिकता दिइनेछ ।

(११) सरुवा भएको एक्काइस दिनभित्र प्रधानाध्यापकले सम्बन्धित शिक्षक वा कर्मचारीलाई अनुसूची-१३ बमोजिमको ढाँचामा रमाना पत्र दिई सोको जानकारी सम्बन्धित विद्यालय र शिक्षा शाखालाई समेत दिन पर्नेछ ।

- (१२) बालविकासका शिक्षकले चाहेमा आवश्यकता अनुसार वि.व्य.स. वा बालविकासकेन्द्र सञ्चालक समितिको सिफारिसमा बालविकास केन्द्रका शिक्षकलाई सरुवा गर्न सकिनेछ ।
- (१३) माथि जेसुकै लेखिएतापनि गाउँ शिक्षा समितिको सिफारिसमा गाउँकार्यपालिकाले दरबन्दी मिलान प्रयोजनका लागि विद्यार्थी संख्याका आधारमा अन्तर वडा वा एक विद्यालय बाट अर्को विद्यालयमा दरबन्दीमा रहेका शिक्षकहरुलाई सरुवा गरि समायोजन गर्न सक्नेछ । यस कार्यमा विद्यालय व्यवस्थापन समितिको सिफारिसले बाधा पुगेको मानिन्दैन ।
- ५८. अन्तर स्थानीय तह शिक्षक सरुवा सहमती सम्बन्धी:**
- (१) नियम ५७ वर्मोजिम र अन्तर स्थानीय तह शिक्षक सरुवा हुन चाहने शिक्षकले सरुवाको लागि अनुसूची-१४ वर्मोजिमको ढाँचामा शिक्षा अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
 - (२) दुवै विद्यालय व्यवस्थापन समितिको सहमति सहित अन्तर स्थानीय तह सरुवा भई जान निवेदन दिएमा शिक्षा अधिकृतले विषय तथा दरबन्दी मिल्ने देखिएमा सरुवा भई जान सहमति दिन सक्नेछ । तर, यस नियमावलीमा सरुवा मापदण्ड विपरित हुने गरी सरुवा सहमती दिइने छैन ।
 - (३) यस नियमको प्रयोजनको लागि शिक्षा शाखाले प्रत्येक महिनामा रिक्त रहेका शिक्षकहरुको पद संख्या यकिन गरी सम्बन्धित निकायहरुमा पठाउनु पर्नेछ ।
 - (४) अन्तरस्थानीय तह सरुवाको लागि निवेदन दिने शिक्षकलाई सरुवा भई जान चाहेको विद्यालय र सोसँग सम्बन्धित शिक्षा शाखा तथा आफू सेवारत विद्यालय र शिक्षा शाखाको सरुवा सहमतिको सिफारिस आवश्यक पर्नेछ ।
- नियम ५७ र ५८ मा जे सुकै लेखिएको भएतापनि जिल्ला शिक्षा समन्वय समितिबाट स्थानीय तहगतरुपमा दरबन्दी मिलान भई स्थानीय तहमा शिक्षक दरबन्दी कायम नभएसम्मका लागि शिक्षक सरुवा गर्न आवश्यक परेमा गाउँपालिकाले शिक्षा विकास तथा समन्वय इकाईमा सिफारिस गरी पठाउने छ ।

- परिच्छेद- १०**
- छात्रवृत्ति तथा नि:शुल्क शिक्षा सम्बन्धी व्यवस्था**
- ५९. छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने :**
- (१) सामुदायिक विद्यालयमा अध्ययन गर्ने लक्षित समुहका विद्यार्थीहरुलाई मन्त्रालयले तोके वर्मोजिम छात्रवृत्ति रकम दिनुपर्नेछ । संस्थागत विद्यालयले छात्रवृत्तिको सुचना सार्वजनिक गर्नु पर्नेछ ।
 - (२) मन्त्रालयले तोके वर्मोजिमको रकम गाउँपालिकाले विद्यालयको खातामा निकासा दिनेछ ।
 - (३) संस्थागत विद्यालयले प्रत्येक कक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ ।
 - (४) संस्थागत विद्यालयले देहाय वर्मोजिमका विपन्न एवं सिमान्तकृत न्यूनतम १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ । यसरी उपलब्ध गर्दा कम्तीमा ५० प्रतिशत बालिका अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ;
 - (क) विद्यार्थीको परिवारको कुनै पनि सदस्यको नोकरी, व्यापार, व्यवसाय र आय-आर्जनको व्यवस्था नभई जीवन निर्वाह गर्न न्यूनतम आवश्यक पर्ने आम्दानी नभई अनिवार्य शिक्षाको लागि आवश्यक पर्ने पाठ्यपुस्तक तथा कापीकलम जस्ता स्टेशनरी उपलब्ध गराउन नसक्ने अवस्थामा रहेको,
 - (ख) राष्ट्रिय योजना आयोगबाट परिभाषित भए वर्मोजिम निरपेक्ष गरिबीको रेखामा पर्ने र सो भन्दा कम आम्दानी भएको ,
 - (ग) अपाङ्गता भएका बालवालिका ।
 - (२) उपनियम (१) वर्मोजिम छात्रवृत्ति उपलब्ध गराउनु अघि विद्यालयले त्यस्तो छात्रवृत्तिको लागि निवेदन दिन विद्यालयमा विद्यालयले कम्तीमा १५ दिने सूचना विद्यालयको वेवसाइट र सूचनापाटीमा प्रकाशन गर्नु पर्नेछ ।
- ६०. नामावली सार्वजनिक गर्नुपर्ने :**
- (१) नियम ५८ वर्मोजिम छात्रवृत्ति उपलब्ध गराइएका विद्यार्थीहरुको नाम, थर, कक्षा तथा निजको बाबु आमाको नाम, थर वतन सहितको विवरण विद्यालयले विद्यालयको सूचना पाटीमा टाँस

- गरी र विद्यालयको वेवसाईट भएमा त्यसमा राखी सार्वजनिक गर्नु पर्नेछ र त्यस्तो विवरण शिक्षा शाखामा पठाउनु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिमको विवरण हेर्न चाहने व्यक्तिलाई विद्यालयले त्यस्तो विवरण निःशुल्क हेर्न दिनु पर्नेछ ।
- ६१. बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा पठाउनु पर्ने :**
- (१) सबै अभिभावकले पाँच वर्ष पुरा भएका बालबालिकालाई आधारभुत शिक्षाका लागि अनिवार्य रूपमा विद्यालय पठाउनु पर्नेछ । नपठाएमा सो अभिभावकहरुको सुची प्रकासन गरि न्युनतम रु ५००० देखि रु २५००० सम्म जरिवाना र गाउँपालिकाबाट दिइने सिफारिस सहितको अन्य सेवा सुविधाबाट बच्चित गरिनेछ ।
- (२) उपनियम (१) बमोजिम आफ्नो क्षेत्रभित्रका बालबालिकालाई विद्यालय पठाए नपठाएको सम्बन्धमा शिक्षा समिति विद्यालय निरिक्षक स्रोत शिक्षक, तथा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले अनुगमन तथा निरिक्षण गर्नु पर्नेछ ।
- (३) कुनै अभिभावकले उपनियम (१) बमोजिम बालबालिकालाई विद्यालयमा पठाएको नदेखिएमा त्यस्तो अभिभावकलाई सम्झाई बुझाई, विशेष सहयोग तथा प्रेरित गरी त्यस्ता बालबालिकालाई विद्यालयमा पठाउन लगाउनु पर्नेछ ।
- (४) उपनियम (३) बमोजिम सम्झाई बुझाई गर्दा समेत बालबालिकालाई विद्यालय नपठाउने अभिभावकहरुको सुची प्रकासन गरि न्युनतम रु ५००० देखि रु २५००० सम्म जरिवाना र गाउँपालिकाबाट दिइने सिफारिस सहितको अन्य सेवा सुविधाबाट बच्चित गरिनेछ ।
- (५) यस नियम बमोजिम विद्यालयमा भर्ना भएका विद्यार्थीलाई विद्यालयले निःशुल्क अध्ययन गराउनु पर्नेछ ।
- (६) उप नियम ४ बमोजिमका कार्यलाई कार्यान्वयन गर्नका लागि गा.पा.ले सार्वजनिक सुचना निकाली टोलटोलमा प्रचार प्रसार गर्न १५ दिने कार्यक्रम निर्माण गर्नु पर्नेछ ।
- (७) विद्यालय जाने उमेर समूहका बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना अभियान तथा कार्यक्रम तर्जुमा गरी लागु गर्ने दायित्व शिक्षा समितिको हुनेछ ।

- ६२. शुल्क सम्बन्धी व्यवस्था :**
- (१) संस्थागत विद्यालयले विद्यार्थीबाट लिने शुल्क तथा सामुदायिक विद्यालयले माध्यमिक तह कक्षा ११ र १२ मा लिने सम्पूर्ण शुल्क सम्बन्धी विवरण विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी शैक्षिक सत्र शुरु हुनु २ महिना अगावै शिक्षा शाखामा पेश गर्नु पर्नेछ ।
- (२) शुल्क निर्धारण सम्बन्धी अन्य व्यवस्था संघीय कानुन वा प्रचलित कानुनमा व्यवस्था भए बमोजिम हुनेछ ।
- (३) संस्थागत विद्यालयले सरकारलाई तिर्ने कर सम्बन्धी व्यवस्था प्रचलित कानुन बमोजिम हुनेछ ।
- (४) संस्थागत विद्यालयहरूले अनिवार्य रूपमा गाउँपालिकामा व्यावसायिक प्रमाणपत्र बनाई प्रत्येक वर्ष नविकरण गराउनु पर्नेछ ।

परिच्छेद-११ बिदा तथा काज सम्बन्धी व्यवस्था

- ६२. शिक्षक तथा कर्मचारीले पाउने बिदा:**
- (१) शिक्षक तथा कर्मचारीले देहाय बमोजिमका विदाहरू पाउनेछ :
- (क) भैपरी आउने बिदा वर्षभरिमा छ, दिन,
- (ख) पर्व बिदा वर्षभरिमा छ, दिन,
- (ग) विरामी बिदा वर्षभरिमा बाहु दिन,
- (घ) प्रसुती बिदा प्रसुतीको अधि वा पछि गरी अन्तानब्बे दिन,
- (ड) प्रसुती स्याहार बिदा पन्थ दिन,
- (च) किरिया बिदा पन्थ दिन,
- (छ) असाधारण बिदा एक पटकमा एक वर्षमा नबढाई नोकरीको जम्मा अवधिमा बढीमा तीन वर्ष,
- (ज) अध्ययन बिदा शिक्षकको सेवाको सम्पूर्ण अवधिमा एकै पटक वा पटक पटक गरी बढीमा तीन वर्ष,
- (झ) बेतलबी बिदा बढीमा पाँच वर्ष ।

- (२) भैपरी आउने विदा र पर्व विदा आधा दिन पनि लिन सकिनेछ । यस्तो विदा सञ्चित हुने छैन ।
- (३) शिक्षक तथा कर्मचारीले विरामी विदा सञ्चित गर्न सक्नेछ । शिक्षक तथा कर्मचारीले प्रत्येक वर्ष त्यस्तो विदा शिक्षा अधिकृतबाट प्रमाणित गराई राख्नु पर्नेछ । कुनै व्यहोराले शिक्षक तथा कर्मचारी सेवाबाट अवकाश भएमा निजको सञ्चित विरामी विदा वापत निजको पदाधिकार रहेको पदमा खाइपाई आएको तलब स्केलको दरले हुन आउने रकम निजले एकमुष्ट पाउनेछ । कुनै ठूलो वा कडा रोग लागी उपचार गर्न विरामी विदाबाट नपुग हुने भएमा स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरी शिक्षक तथा कर्मचारीले पछि पाउने विरामी विदाबाट कट्टा हुने गरी बाह दिनसम्म थप विरामी विदा पेशकीको रूपमा त्यस्तो विरामी भएको बखत लिन सक्नेछ । यसरी पेशकी विदा लिएको शिक्षक वा कर्मचारीको मृत्यु हुन गएमा त्यस्तो पेशकी लिएको विदा स्वतः मिनाहा हुनेछ ।
- (४) सञ्चित विरामी विदाको रकम लिन नपाउदै शिक्षक वा कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित विरामी विदाको रकम निजले इच्छाएको वा नजिकको हक्कालाले एकमुष्ट पाउनेछ ।
- (५) कुनै पुरुष शिक्षक वा कर्मचारीको पत्ती प्रसुती हुने भएमा त्यस्तो शिक्षक वा कर्मचारीले प्रसुतीको अघि वा पछि गरी पन्थ दिन प्रसुती स्याहार विदा पाउनेछ । प्रसुती स्याहार विदा बसेको शिक्षक वा कर्मचारीले पूरा तलब पाउनेछ र यस्तो विदा सेवा अवधि भरमा दुई पटकमात्र लिन पाइनेछ ।
- (६) कुनै शिक्षक वा कर्मचारीले कुल धर्म अनुसार आफै किरिया बस्नु परेमा वा त्यस्तो शिक्षक वा कर्मचारीको वाबु आमा, वाजे वज्यै, छोरा छोरी वा विवाहित महिला शिक्षक वा कर्मचारीको सासु ससुराको मृत्यु भएमा वा पुरुष शिक्षकको हकमा निजको पत्नीको तथा महिलाको हकमा पतिको मृत्यु भएमा किरिया विदा पाउनेछ । महिला शिक्षक वा कर्मचारीको पतिले किरिया बस्नु परेमा त्यस्तो महिला शिक्षक वा कर्मचारीले पनि किरिया विदा पाउनेछ ।

- (८) यस नियम बमोजिम किरिया विदा लिने शिक्षक वा कर्मचारीले विद्यालयमा हाजिर भएको पन्थ दिन भित्र मृत व्यक्तिको मृत्यु दर्ताको प्रमाणपत्र तथा मृत व्यक्तिसँगको नाता देखिने प्रमाण पेश गर्नु पर्नेछ । यस्तो प्रमाणपत्र र प्रमाण पेश नगर्ने शिक्षक वा कर्मचारीले त्यस्तो अवधिको लागि पाएको रकम निजले पाउने तलब रकमबाट कट्टा गरिनेछ ।
- (९) विरामी परेको अवस्थामा बाहेक घटीमा पाँच वर्ष स्थायी सेवा अवधि नपुगेको शिक्षक वा कर्मचारीले असाधारण विदा पाउन सक्ने छैन ।
- (१०) स्थायी सेवा पाँच वर्ष पुगेको शिक्षकलाई निजले अध्यापन गर्ने विषयमा एकत्रह माथिको उच्च अध्ययनका लागि तलब सहितको अध्ययन विदा दिन सकिनेछ ।
- (११) उच्च अध्ययनका लागि विदा स्वीकृत गर्दा शिक्षा समितिले एक आर्थिक वर्षमा आधारभूत तहको पहिलो र दोस्रो तहका लागि एक एक जना र माध्यमिक तहका लागि एक जनाको अध्ययन विदा स्वीकृत गर्न सक्नेछ ।
- (१२) अध्ययन विदा दिंदा देहायको प्रक्रिया अबलम्बन गरिनेछ:-
(क) अध्ययन विदा आवश्यक पर्ने शिक्षकले विद्यालय व्यवस्थापन समितिको सिफारिस सहित शिक्षा शाखा मार्फत शिक्षा समितिमा निवेदन पेश गर्ने ।
(ख) निवेदन दिने शिक्षकले आफ्नो प्रतिबद्धता पत्र, अध्ययनपछिको आफ्नो शिक्षण सिकाइको योजना र व्यवस्थापन समितिको सिफारिस पेश गर्नु पर्नेछ । त्यसरी पेश भएका प्रस्तावका आधारमा मनोनयनका लागि शिक्षा समितिले नाम छनौट गरी सूचना प्रकाशन गर्ने,
(ग) खण्ड (ख) बमोजिम मनोनयनका लागि छनौट भएका शिक्षकको नामावली उपर उजूरी गर्ने अवसर प्रदान गरिने छ । उजूरीकर्ताको उजूरीका आधारमा अन्तिम नामावली प्रकाशन गरी अध्ययनका लागि अन्तिम नाम छनौट गर्ने,
(घ) अन्तिम नाम छनौटमा परेका शिक्षकलाई कवुलियत गराई अध्ययनको अवधिका लागि अध्ययन विदा स्वीकृत गरिनेछ । यसरी अध्ययन विदा स्वीकृत भएका शिक्षकले प्रत्येक सेमेस्टर वा

- वार्षिक परीक्षाको नतिजा सहितको प्रतिवेदन शिक्षा शाखामा पेश गर्नु पर्ने,
- (ङ) अध्ययन विदा पाएका शिक्षकले आफूले कबुलियत गरे अनुसारको प्रतिवेदन शिक्षा शाखामा बुझाउनु पर्नेछ । अध्ययनमा सन्तोषजनक प्रगति नगर्ने शिक्षकको विदा स्वीकृत भएको अवधि समाप्त नहुँदै रह गर्न सकिनेछ ।
- (च) विदा रह भएमा त्यस्ता शिक्षकबाट अध्ययन अवधिभर पाएको तलब असुल गरिने छ ।
- (छ) कुनै शिक्षकको अध्ययन विदा स्वीकृत भए निजको सटामा शिक्षक उपलब्ध हुने छैन । विद्यालयमा कार्यरत शिक्षकहरूमध्येवाटै अध्यापन कार्य गर्नुपर्नेछ ।
- (१३) वेतलवी विदा देहायका अवस्थामा दिइनेछः -
- (क) कुनै शिक्षक वा कर्मचारीको पति वा पत्नी विदेश स्थित नेपाली राजदूतावास वा नियोगमा खटिर्इ गएको प्रमाण सहित त्यस्तो शिक्षकले वेतलवी विदा माग गरेमा एकै पटक वा पटक पटक गरी नोकरी अवधिभर पाँच वर्षसम्म,
- (ख) कुनै शिक्षक मुटु, मृगौला, क्यान्सर जस्ता कडा रोगका कारण लामो उपचारमा बस्नु पर्ने भए वा मुलुकभित्र वा बाहिर गई उपचार गराउनु पर्ने भनि मेडिकल बोर्डबाट सिफारिस भएमा कार्यपालिकाले एक पटकमा एक वर्ष र नोकरी अवधिभरमा बढीमा तीन वर्षसम्म दिन सम्भेष्ठ ।
- (१४) वेतलवी विदा र असाधारण विदा अवधि निजको सेवा अवधिमा गणना गरिने छैन ।
- (१५) भैपरि आउने विदा, पर्व विदा, विरामी विदा, किरिया विदा, प्रसुती विदा, प्रसुती स्याहार विदा बस्ने शिक्षक तथा कर्मचारीले पुरा तलब पाउनेछ ।
- (१६) असाधारण र वेतलवी विदामा बसेको शिक्षक वा कर्मचारीले तलब पाउने छैन ।
- (१७) यस नियम बमोजिमको असाधारण विदा, अध्ययन विदा र वेतलवी विदा बाहेकका अन्य विदाहरू करार शिक्षक र राहत शिक्षकले समेत पाउनेछन् ।

- ६३. बिदा दिने अधिकारी:**
- (१) प्रधानाध्यापकको विदा व्यवस्थापन समितिको अध्यक्षले र शिक्षक वा कर्मचारीको विदा प्रधानाध्यापकले स्वीकृत गर्नेछ ।
- तर, एक पटकमा तीन दिनमा नबढाई पर्व वा भैपरि आउने विदा प्रधानाध्यापक आफैले लिन सक्नेछ । सो भन्दा बढी पर्व वा भैपरि आउने विदा लिनु परेमा प्रधानाध्यापकले व्यवस्थापन समितिको अध्यक्ष र शिक्षा शाखालाई जानकारी दिनु पर्नेछ ।
- (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि शिक्षक वा कर्मचारीको असाधारण विदा, वेतलवी विदा र अध्ययन विदा व्यवस्थापन समितिको सिफारिसमा शिक्षा समितिले स्वीकृत गर्नेछ ।
- ६४. बिदा नलिएको दिन सेवा अवधिमा गणना नहुने:** शिक्षक वा कर्मचारीले विदा स्वीकृत नगराई विद्यालयमा अनुपस्थित भएको दिन निजको सेवा अवधिमा गणना हुने छैन ।
- ६५. शिक्षक वा कर्मचारीको विदाको रकम सम्बन्धमा :**
- (१) करार शिक्षक वा कर्मचारीले वर्षे वा हिउँदै विदा उपभोग गर्न नपाउदै अवकाश पाएमा दश महिनालाई वार्षिक काम गरेको अवधि मानी दामासाहीले काम गरेको अवधिको विदा रकम पाउनेछ ।
- (२) शिक्षक र कर्मचारीहरूले तलवी माग फारम पेश गर्दा अनिवार्य रूपमा ईहाजिरीको मासिक प्रतिलिपि शिक्षा शाखामा पेश गर्नु पर्नेछ ।
- (३) शिक्षक तथा कर्मचारीहरूले कुनै प्रकारको विदा लिदा अनिवार्य रूपमा विदा लिएको प्रमाणित आधार सहित प्राधानाध्यापकले शिक्षा शाखामा पेश गर्नु पर्नेछ । सो कागजात पेश गर्न नसके उक्त दिनको वेतलवी विदा मानी तलब कटा गरिनेछ ।
- ६६. बिदा सहुलियत मात्र हुने:** विदा अधिकारको कुरा नभएर सहुलियत मात्र हुनेछ ।
- ६७. काज तथा दैनिक भ्रमण भत्ता:**
- (१) विद्यालय वा अध्यापन सम्बन्धी कामको लागि गाउँ वा गाउँकार्यपालिकाको आदेशानुसार कुनै सभा, सम्मेलन वा

- (१) सेमिनारमा खटिने शिक्षक वा कर्मचारीले सोही आदेशमा तोकेको अवधिसम्मको लागि काज पाउने छ ।
- (२) विद्यालयको कामको लागि शिक्षक वा कर्मचारीले प्रधानाध्यापकको र प्रधानाध्यापकले व्यवस्थापन समितिको अध्यक्षको लिखित अनुमति लिई बढीमा ७ दिनसम्म काजमा जान सक्नेछ ।
- (३) सरुवा भएको शिक्षक वा कर्मचारीलाई सरुवा भएको विद्यालयमा हाजिर हुन जाँदा तोकिएको दरमा दैनिक तथा भ्रमण भत्ता बापतको रकम रमाना दिने विद्यालयले आफै कोषबाट दिनु पर्नेछ ।
- तर आफ्नो स्वेच्छाले सरुवा भई जाने शिक्षक वा कर्मचारीले यस उपनियम बमोजिम दैनिक तथा भ्रमण भत्ता बापतको रकम पाउने छैन ।
- (४) गाउँ शिक्षा समितिले आवश्यक ठानेमा गाउँपालिकामा शिक्षकलाई लामो वा छोटो अवधिको लागि जिम्मेवारी तोकी काजमा खटाउन सक्नेछ । तर यस नियममा जुन सुकै लेखिए तापनि मौजुदा गाउँपालिकामा खटाइएका शिक्षकलाई यसै दफा बमोजिम भए गरेको मानिनेछ ।
६८. संस्थागत विद्यालयका शिक्षक र आफै स्रोतबाट व्यहोर्ने गरी सामुदायिक विद्यालयमा नियुक्त निजी स्रोतका शिक्षकले विद्यालयद्वारा तोके बमोजिम विदाको सुविधा पाउने छन् ।
६९. शिक्षक तथा विद्यालय कर्मचारी सजाय सम्बन्धी व्यवस्था संघीय कानूनले व्यवस्था गरे बमोजिम हुनेछ ।
७०. **विद्यालयको चिन्ह, नामाकरण तथा अन्य व्यवस्था**
- विद्यालयको चिन्ह:** विद्यालयको चिन्ह घटकोण आकारको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो घटकोणको बीचमा आफ्नो विद्यालयको छहूँ चिन्ह राख्न सक्नेछ ।
- विद्यालयको नामाकरण :**

- (१) समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन भल्क्ने गरी विद्यालयको नामाकरण गर्नुपर्नेछ ।
- (२) कुनै संस्थागत विद्यालयले आफ्नो नाममा “पब्लिक” शब्द जोड्न चाहेमा कम्तिमा एक तिहाई विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ । कुनै संस्थागत विद्यालयले आफ्नो नाममा “नेशनल” शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा “इन्टरनेशनल” शब्द जोड्न चाहेमा कम्तिमा एक तिहाई संख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ । विद्यालयको नामको अन्तमा “विद्यालय”, “स्कूल” वा “पाठशाला” शब्द जोडिएको हुनुपर्नेछ ।
- तर यो उपनियम लागु हुनु अगाडै माथि उल्लेखित शब्दहरू जोडिई नामाकरण भैसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षक सत्रको सुरु देखिने लागु हुने गरी उपयुक्त व्यवस्था पालना गर्न वा पुनःनामाकरण गर्नु पर्नेछ ,
- (३) प्राविधिक शिक्षा सञ्चालन गर्न अनुमति पाएको विद्यालयले आफ्नो विद्यालयको नामको पछाडि कोष्टकमा प्राविधिक शिक्षा सञ्चालन गर्न अनुमति प्राप्त विद्यालय भनि थप गर्न सक्नेछ ।
- (४) नयाँ खोलिने विद्यालयको नामाकरण आफ्नो नामबाट गर्न चाहने व्यक्तिले देहाय बमोजिमको रकममा नघट्ने गरी गाउँपालिकाले तोकिदिएको रकम बराबरको नगद, घर वा जग्गा विद्यालयको नामाकरण गर्ने प्रयोजनको लागि भनि एकमुष्ट विद्यालयलाई सहयोग गरेमा सो विद्यालयको नामाकरण त्यस्तो सहयोग गर्ने व्यक्तिको नामबाट सञ्चालन गर्न सकिनेछ :
- (क) माध्यमिक विद्यालयको लागि पचास लाख रुपैयाँ वा सो मूल्य बराबरको घर वा जग्गा,
- (ख) आधारभूत विद्यालयका लागि पैंतीस लाख रुपैयाँ वा सो मूल्य बराबरको घर वा जग्गा,
- (५) पहिल्यै नामाकरण भईसकेको विद्यालयको नामसँग जोडेर विद्यालयको नामाकरण गर्न चाहने व्यक्तिले उपनियम (३) वा (

- ४) बमोजिमको रकम वा सो बराबरको घर वा जग्गा विद्यालयलाई सहयोग गरी पाहिलेको नाम पछाडि आफुले प्रस्ताव गरेको नाम जोड्न सक्नेछ ।
- (५) एउटै परिवार वा छुट्टाछुट्टै परिवारका एकभन्दा बढी व्यक्तिले उपनियम (३) वा (४) बमोजिमको रकम वा घर वा जग्गा विद्यालयलाई प्रदान गरेमा त्यस्ता व्यक्तिहरूको निर्णयबाट बढीमा दुईजनासम्मको नामबाट विद्यालयको नामाकरण गर्ने र अन्य व्यक्तिको नाम विद्यालयमा देखिने गरी राख्न सकिनेछ ।
- (६) उपनियम (३), (४) र (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति, स्मारक वा ऐतिहासिक चीजबस्तुको नामबाट विद्यालयको नामाकरण भएको विद्यालयलाई कसैले जतिसुकै रकम वा घर वा जग्गा सहयोग गरे पनि त्यस्तो विद्यालयको नामाकरण परिवर्तन गरिने छैन ।
- तर त्यस्तो विद्यालयलाई कुनै व्यक्तिले कक्षा कोठा थप गर्न, पुस्तकालय भवन वा छात्रावास निर्माण गर्न रकम सहयोग गरेमा त्यस्तो कोठा वा भवनमा सो रकम प्रदान गर्ने व्यक्तिको नामबाट नामाकरण गर्न सकिनेछ ।
- (८) यस नियम बमोजिम विद्यालयको पुनःनामाकरण वा नामसँग जोडी थप गर्ने सम्बन्धी, विद्यालय व्यवस्थापन समितिको निर्णयसाथ गाउँकार्यपालिकाले निर्णय गरी प्रदेश मन्त्रालयमा पठाउनु पर्नेछ ।
७२. **राष्ट्रिय गान गाउनु पर्ने :** विद्यालय खुलेको प्रत्येक दिनको प्रारम्भ र विभिन्न समारोहमा अनिवार्य रूपमा राष्ट्रिय गान गाउनु पर्नेछ ।
७३. **भण्डोत्तोलन गर्नु पर्ने :** विद्यालयमा मनाइने प्रत्येक समारोहको प्रारम्भमा राष्ट्रिय भण्डोत्तोलन गर्नु पर्नेछ ।
७४. **विद्यार्थीको पोशाक :** विद्यालयले विद्यार्थीको लागि एकै किसिमको, कम खर्चिलो, साधारण, राष्ट्रियता भक्त्याउने र हावापानी सुहाउँदो पोशाक तोक्न सक्नेछ । विद्यालयले पोशाक खरिद गर्ने स्थान वा पसल तोक्न पाउने छैन ।

- परिच्छेद-१३**
विद्यालयको सम्पत्ति संरक्षण सम्बन्धी व्यवस्था
- ७५. विद्यालयको सम्पत्तिको सुरक्षा :**
- (१) विद्यालयको नाममा रहेको सम्पत्तिको सुरक्षा गर्ने प्रमुख दायित्व व्यवस्थापन समिति र प्रधानाध्यापकको हुनेछ ।
- (२) सामुदायिक विद्यालयको नाममा रहेको उपनियम १ बमोजिमको सम्पत्तिको विवरण शिक्षा शाखामा पठाउनु पर्नेछ र सो को लगत संकलन तथा अध्यावधिक गर्ने जिम्मेवारी शिक्षा शाखाको रहनेछ ।
- (३) सामुदायिक विद्यालयको नाममा रहेको चल अचल सम्पत्तिको अध्यावधिक विवरण विद्यालयले अनिवार्य रूपमा अभिभावक भेला गराई वार्षिक रूपमा सार्वजनिक गर्नेछ ।
- (४) विद्यालयको चल अचल सम्पत्ति सोधभर्ना लगाउदा अनिवार्य रूपमा व्यवस्थापन समितिको निर्णय प्रकृयामा शिक्षा समितिको प्रतिनिधित्व गराउनु पर्नेछ र उक्त निर्णय गाउँ शिक्षा समितिमा पेश गरि निर्णय अनुमोदन गराउनु पर्नेछ ।
- ७६. विद्यालय सम्पत्ति संरक्षण सम्बन्धमा शिक्षा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः**
- (क) विद्यालयको नाममा प्राप्त भई दर्ता हुन बाँकी रहेको जग्गा दर्ता गर्ने व्यवस्था मिलाउने
- (ख) विद्यालयको नाममा रहेको सम्पत्तिलाई अधिकतम फाइदा हुने काममा प्रयोग गर्न व्यवस्थापन समितिलाई निर्देशन दिने, विद्यालयको जग्गा अतिक्रमण भए गरेको भए सो जग्गा विद्यालयलाई फिर्ता गराउन पहल गर्ने ।
- (ग) विद्यालयको नाममा रहेको जग्गाको आम्दानी असूल उपर गर्ने व्यवस्था मिलाउने,
- (घ) विद्यालयको सम्पत्ति कसैबाट हानी-नोक्सानी हुन गएमा सो भराउने व्यवस्था गर्ने,
- (ङ) विद्यालयको विकास र सम्पत्ति अधिकतम उपयोग गर्ने काममा बाहेक विद्यालयको नाममा दर्ता भएका जग्गा वा अन्य सम्पत्ति बेचविखन वा स्वामित्व हस्तान्तरण गर्न नदिने,

- (च) विद्यालयको जग्गा संरक्षण गर्न व्यवस्थापन समिति तथा प्रधानाध्यापकलाई सहयोग गर्ने ।
- (छ) दुषित मनसायले विद्यालयको सम्पत्ति हिनामिना गरेको पाइएमा निज सँग सोहि अनुसार विगो बमोजिम असुल उपर गर्ने ।

७९.

विद्यालयको जग्गा व्यवस्थापन सम्बन्धमा :

- (१) सामान्यतया विद्यालयको नामको जग्गा विक्री वा धितो राख्न पाइने छैन । तर अव्यवस्थित रूपमा रहेको विद्यालयको कम्पाउण्ड बाहिरको जग्गालाई अधिकतम उपयोग वा विद्यालय विकास वा दिगो आम्दानी गर्ने गरी बेचबिखन वा कम्पाउण्डसँग जोडिएको जग्गासँग सट्टापटटा गरी उपयोग गर्न चाहेमा विद्यालयको कार्ययोजना, विद्यालय व्यवस्थापन समितिको निर्णय, बडा शिक्षासमितिको सिफारिस सहित निवेदन दिएमा शिक्षा समितिले निर्णय गरी गाउँकार्यपालिकामा पेश गर्ने र कार्यपालिकाको निर्णय सहित प्राप्त भएमा गाउँसभाले विद्यालयको हित हुने कार्यको लागि मात्र अनुमति दिन सक्नेछ । यसको लागि कार्यपालिकाले आवश्यक कार्यविधि बनाउन सक्नेछ ।

८०.

विद्यालयको नाममा सम्पत्ति राख्नु पर्ने :

- (१) सामुदायिक विद्यालय र शैक्षिक गुठीको रूपमा सञ्चालित विद्यालयले विद्यालयको अचल सम्पत्ति विद्यालयको नाममा रजिस्ट्रेशन पारित गर्नु पर्नेछ ।
- (२) कम्पनीको रूपमा सञ्चालित संस्थागत विद्यालयले विद्यालयको अचल सम्पत्ति कम्पनीको स्वामित्वमा राख्नु पर्नेछ ।

८०.

निजी शैक्षिक गुठी अन्तर्गत गरिएको लगानी हस्तान्तरण गर्ने सम्बन्धी व्यवस्था : निजी शैक्षिक गुठी वा त्यस्ता गुठीका सञ्चालकले आफ्नो लगानीको पूरै वा आंशिक हिस्सा विद्यालय सञ्चालनमा वाधा नपर्ने गरी आफ्नो उत्तराधिकारीको रूपमा नियुक्त गरेको गुठियारलाई प्रचलित कानून बमोजिम हस्तान्तरण गर्न सक्नेछ ।

८१.

मिनाहा दिन सक्ने: प्राकृतिक विपद् वा कावु बाहिरको परिस्थितिले गर्दा सामुदायिक विद्यालयको सम्पत्ति हानी नोकसानी हुन गएको प्रमाणित हुन आएमा वीस हजार रूपैयाँसम्मको भए प्रधानाध्यापकको सिफारिसमा व्यवस्थापन समितिले, पचास हजार रूपैयाँसम्मको भए व्यवस्थापन

समितिको सिफारिसमा कार्यकारी अधिकृतले, एक लाख रूपैयाँसम्मको भए गाउँपालिका प्रमुखले मिनाहा दिन सक्नेछ । सो भन्दा बढी रकम मिनाहा दिनु परेमा गाउँकार्यपालिकाको सिफारिसमा गाउँसभाले मिनाहा दिन सक्नेछ ।

परिच्छेद १४**विद्यालयलाई दिइने अनुदान तथा अन्य व्यवस्था**

८२.

विद्यालयलाई अनुदान दिने :

- (१) सामुदायिक विद्यालयलाई नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय सरकारले विद्यालयकालागी प्राप्त रकम र गाउँकार्यपालिकाले विनियोजन गरेको थप रकम गाउँकार्यपालिकाले वार्षिक कार्यक्रममा स्वीकृत गराई विद्यालय संचित कोषमा पठाउने व्यवस्था मिलाउने छ ।
- (२) विद्यालयको आन्तरिक आय समेतलाई अध्ययन गरी विद्यालयलाई देहायाका आधारमा अनुदान बाँडफाँट गरिने छ ।
- (क) विद्यालयको विद्यार्थी संख्या,
- (ख) विद्यालयको शिक्षक संख्या,
- (ग) विद्यालयको परीक्षाको परिणाम,
- (घ) विद्यालयको आर्थिक र भौतिक अवस्था ।
- (ङ) शिक्षक दरबन्दी कम वा नभएका विद्यालयलाई अनुदान दिन सक्ने ।
- (३) विद्यालयको पुर्वाधार विकास गर्ने प्रयोजनका लागि गाउँकार्यपालिकाले शर्त तोकी सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालयलाई समेत अनुदान दिन सक्नेछ ।
- (४) विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि शिक्षा शाखाले आवश्यक कार्ययोजना तयार गरी शिक्षा समितिमा पेश गर्ने र सो कार्ययोजना कार्यान्वयन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्न सक्नेछ ।
- (५) गाउँभित्रका कुनै सामुदायिक विद्यालयलाई गाउँकार्यपालिकाले नमुना विद्यालयको रूपमा विकास गर्न आवश्यक बजेट व्यवस्था सहित कार्यान्वयन गर्न सक्नेछ ।

८३. सम्बन्धित काममा खर्च गर्नु पर्ने: विद्यालयलाई प्राप्त रकम जुन कामको लागि खर्च गर्न निकासा भएको हो सोही काममा मात्र खर्च गर्नु पर्नेछ । खर्च हुन नसकेको रकमको बारेमा शिक्षा शाखालाई जानकारी गराउनु पर्नेछ ।

८४. स्थानीय स्रोतबाट रकमको व्यवस्था गर्नु पर्ने :

- (१) विद्यालयले विद्यालयको भवन, फर्निचर र अन्य कार्यको लागि स्थानीय स्रोतबाट समेत रकमको व्यवस्था गर्नु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम स्थानीय स्रोतबाट भवन निर्माणको लागि रकम नपुर्ने भएमा गाउँकार्यपालिकाले जनसहयोगलाई प्रोत्साहन गर्ने गरी सामुदायिक विद्यालयलाई आवश्यक रकम अनुदान दिन सक्नेछ ।
- (३) संस्थागत विद्यालयले उपनियम (१) बमोजिमको कार्यको लागि विद्यार्थीबाट सहयोगको नाममा शुल्क उठाउन पाउने छैन ।

परिच्छेद-१५

विद्यालयको बजेट, आय व्ययको लेखा तथा अन्य व्यवस्था

विद्यालय सञ्चालन संचित कोषको व्यवस्था :

- (१) प्रत्येक विद्यालयमा विद्यालयको सम्पूर्ण आम्दानीहरु जम्मा गर्ने गरी एक विद्यालय संचालन कोष रहनेछ ।
- (२) विद्यालयले संचालन कोषमा जम्मा भएको रकम व्यवस्थापन समितिको निर्णय बमोजिम खर्च गर्नु पर्नेछ ।
- (३) विद्यालय संचालन कोषको सञ्चालन व्यवस्थापन समितिको अध्यक्ष वा सोही समितिले तोकेको व्यवस्थापन समितिको सदस्य वा कर्मचारी र प्रधानाध्यापकको संयुक्त दस्तखतबाट हुनेछ ।
- (४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि माध्यमिक विद्यालय र कक्षा १-८ सञ्चालित आधारभूत संचालन कोषको सञ्चालन प्रधानाध्यापक र लेखासम्बन्धी काम गर्ने शिक्षक वा कर्मचारीको संयुक्त दस्तखतबाट गरिनेछ ।
- (५) विद्यालय संचालन कोषको हिसाब-किताब लेखा राख्ने, वेरुजु फर्ड्यौट गर्ने काम प्रधानाध्यापक र लेखा सम्बन्धी काम गर्ने कर्मचारीको हुनेछ ।

(६) विद्यालयको कार्य सञ्चालनको लागि विद्यालय संचालन कोषको रकम शिक्षा शाखाले तोकिदिएको नजिकैको कुनै बैकमा खाता खोली जम्मा गर्नु पर्नेछ ।

(७) विद्यालयको सम्पूर्ण खर्च विद्यालय संचालन कोषमा जम्मा भएको रकमबाट व्यहोरिनेछ ।

८६. बजेट तयार गर्ने :

- (१) नियम ८३ मा जेसुकै लेखिए पनि प्रधानाध्यापकले प्रत्येक आर्थिक वर्ष को मसान्त भित्र आगामी वर्षको बजेट तयार गरी व्यवस्थापन समितिबाट स्वीकृत गराई त्यसको एक प्रति शिक्षा शाखा मार्फत शिक्षा समितिमा समयमा पठाउनु पर्नेछ ।

८७. विद्यालयको आय व्ययको लेखा:

- (१) विद्यालयको आय व्ययको लेखा अनुसूची-१५ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।
- (२) विद्यालयको आय व्ययको लेखा, बील, भरपाई लगायत आवश्यक कागजात राख्ने काम विद्यालयको लेखा सम्बन्धी काम गर्ने शिक्षक वा कर्मचारीको हुनेछ ।
- (३) उपनियम (२) बमोजिम कागज प्रमाणित गराई राख्ने, राख्न लगाउने जिम्मेवारी प्रधानाध्यापकको हुनेछ ।
- (४) उपनियम (१) बमोजिमको आय व्ययको लेखा राख्ना विद्यालयको काम कारबाहीको वास्तविक स्थिती थाहा हुने गरी मालसामानहरूको खरिद विक्री र विद्यालयको नगदी, जिन्सी, जायजेथा दायित्व, भौतिक सम्पति, चल अचल सम्पति आदिको विस्तृत विवरण स्पष्ट रूपले खोलेको हुनु पर्नेछ ।
- (५) विद्यालयको नगदी, जिन्सी, जायजेथामा कुनै किसिमको हिनामिना, हानी-नोक्सानी वा लापरवाही हुन नपाउने गरी सुरक्षित राख्ने र सोको लगत राख्ने तथा राख्न लगाउने दायित्व प्रधानाध्यापकको हुनेछ ।
- (६) प्रधानाध्यापक र लेखा सम्बन्धी काम गर्न जिम्मेवारी तोकिएको शिक्षक वा कर्मचारीले विद्यालयको आय व्ययको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले १५ दिन भित्र वार्षिक रूपमा शिक्षा शाखामा पठाउनु पर्नेछ ।

८८. लेखा परीक्षण गराउने:

- (१) व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापकले प्रत्येक वर्ष गाउँकार्यपालिकाबाट नियुक्त दर्तावाला लेखा परीक्षकबाट लेखा परीक्षण गराउनु पर्नेछ ।
- (२) लेखा परीक्षणको सिलसिलामा प्रधानाध्यापकले विद्यालयको आय व्ययको बहीखाता लेखा परीक्षकले मागेको बखत जाँच्न दिनुपर्नेछ र निजले कैफियत तलब गरेको कुराको यथार्थ जवाफ समेत सरोकारवालालाई दिनु पर्नेछ ।
- (३) विद्यालयको आय व्ययको लेखा गाउँकार्यपालिकाबाट खटाइएको कर्मचारीले जुनसुकै बखत जाँचबुझ गर्न सक्नेछ । यसरी जाँचबुझ गर्दा खटी आएको कर्मचारीले माग गरेको विवरण देखाउनु प्रधानाध्यापक, लेखाको जिम्मेवारी प्राप्त शिक्षक वा कर्मचारीको कर्तव्य हुनेछ ।
- (४) यस नियम बमोजिम लेखापरीक्षकले विद्यालयको लेखा परीक्षण गर्ने सिलसिलामा अन्य कुराका अतिरिक्त विद्यालयको आमदानी र खर्चका बारेमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूसँग छलफल गरी आफ्नो प्रतिवेदन तयार गर्नु पर्नेछ ।
- (५) यस नियमावली बमोजिम विद्यालयसँग स्वार्थ रहेको व्यक्तिले वा विद्यालय व्यवस्थापनका अध्यक्ष, सदस्य तथा प्रधानाध्यापकको निजिको नातेदारले विद्यालयको लेखा परीक्षण गर्न पाउने छैन ।
- (६) विद्यालयको लेखापरीक्षण गर्नको लागि गाउँपालिकाबाट तोकेको रजिस्टर अडिटरबाट लेखा परिक्षण गर्नुपर्नेछ ।

८९. प्रतिवेदन पेश गर्नु पर्ने : लेखापरीक्षकले विद्यालयको लेखा परीक्षण गरी सकेपछि देहायका कुराहरू खुलाई सो सम्बन्धी प्रतिवेदन तयार गरी व्यवस्थापन समिति र शिक्षा शाखामा एक-एक प्रति पठाउनु पर्नेछ :

- (क) सोधिएका र कैफियत तलब भएका कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रितपूर्वक भए नभएको,
- (ग) आय व्ययको स्रेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,

(ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसाब गरे गराएको,

(च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,

(छ) विद्यालयलाई जुन कामका लागि निकासा भएको हो सोही प्रयोजनमा खर्च लेखे नलेखेको,

(ज) विद्यालयको सम्पति दुरुपयोग गरे, गराएको,

(झ) विद्यालयको भौतिक सम्पति के कति भएको,

(ञ) विद्यालयको चल अचल सम्पति के कति भएको ,

(ट) लेखा परीक्षकले मनासिव र आवश्यक सम्फेको अन्य करा ।

९०. विद्यालयको कामको सामाजिक परीक्षण गर्ने : सामुदायिक विद्यालयले आफ्नो कामको सामाजिक परीक्षण गर्नुपर्नेछ ।
९१. बरबुझारथ गर्ने :

(१) विद्यालयको नगदी, जिन्सी मालसामानको लगत, स्रेस्ता राख्ने जिम्मा लिएको शिक्षक वा कर्मचारी सरुवा वा अन्य कारणबाट विद्यालय छोडी जाने भएमा आफ्नो जिम्मा रहेको नगदी, जिन्सी मालसामानको बरबुझारथ सामान्यतया २१ दिनभित्र विद्यालयमा पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम बरबुझारथ नगर्ने शिक्षक तथा कर्मचारीलाई बरबुझारथ नगरेसम्म सरुवा भएको विद्यालयमा जान रमानापत्र दिइने छैन । साथै निजले कुनै रकम वा मालसमान हितामिना गरेको रहेछ भने सो वापतको रकम निजले पाउने जुनसुकै रकमबाट असूल उपर वा सोधभर्ना गरिनेछ ।

(९२) शिक्षक तथा कर्मचारीको तलब, भत्ता र अन्य सुविधा संघीय कानून अनुसार हुनेछ ।

(९३) शिक्षक तथा कर्मचारीका निवृतीभरण, उपदान, उपचार खर्च र अन्य व्यवस्था संघीय कानून अनुसार हुनेछ ।

(९४) शिक्षक तथा कर्मचारीका अवकास सम्बन्धी व्यवस्था संघीय कानून अनुसार हुनेछ ।

(९५) शिक्षक तथा कर्मचारीका सजाय सम्बन्धी व्यवस्था संघीय कानूनले तोकेको मापदण्ड अनुसार हुनेछ ।

विद्यालयको वर्गिकरण संघीय कानूनले तोकेको मापदण्ड अनुसार हुनेछ ।

९७. विद्यालय शुल्क सम्बन्धी व्यवस्था संघीय कानूनले बनाएको मापदण्ड अनुसार हुनेछ ।

परिच्छेद- १६ विविध

९८. शिक्षक तथा शिक्षा क्षेत्र सम्बद्ध जनशक्तीको तालिमः

- १) तालिम तथा प्रशिक्षण सम्बन्धी व्यवस्था संघ र प्रदेशले व्यवस्था गरे अनुरूप हुनेछ ।

तर यस नियमले गाउँपालिकाका शिक्षक कर्मचारी तथा शिक्षा सेवाका कर्मचारीलाई स्वीकृत वार्षिक कार्यक्रम वमोजिम तालिम दिन वाधा पर्ने छैन ।

९९. अतिरिक्त क्रियाकलाप सम्बन्धी व्यवस्था:

- १) विद्यालयहरूले शिक्षा समितिले निर्धारण गरेको मापदण्ड वमोजिम अतिरिक्त क्रियाकलाप संचालन गर्नुपर्नेछ ।
- २) गाउँकार्यपालिकाले वार्षिक कार्यक्रममा समावेश गरी अन्तर विद्यालय प्रतिस्पर्धात्मक अतिरिक्त क्रियाकलाप संचालन गर्नु पर्नेछ ।
- ३) अन्तर विद्यालय प्रतिस्पर्धात्मक अतिरिक्त क्रियाकलाप संचालन सम्बन्धि थप व्यवस्था शिक्षा समितिले निर्धारण गरे वमोजिम हुनेछ ।
- ४) विद्यालयले उपरियम (१ र २) वमोजिम अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दा देहाय वमोजिमका प्रतियोगितामा विद्यार्थीहरूलाई भाग लिन लगाउनु पर्नेछ
- (क) चित्रकला, मूर्तिकला र हस्तकला प्रतियोगिता,
- (ख) बायबादन तथा संगित प्रतियोगिता,
- (ग) नृत्य प्रतियोगिता ,
- (घ) नाटक प्रतियोगिता,
- (ड) वक्तृत्व कला प्रतियोगिता,
- (च) हाजिरी जवाफ प्रतियोगिता,
- (छ) हिज्जे प्रतियोगिता,
- (ज) खेलकुद प्रतियोगिता,

- (झ) साहित्यिक गतिविधि, कथा, कविता र निवन्ध प्रतियोगिता,
- (ज) फूलबारी र कृषि सम्बन्धि प्रतियोगिता,
- (ट) सृजनात्मक, अन्वेषणात्मक र विज्ञान प्राविधिक शिक्षाका प्रयोगात्मक प्रतियोगिता
- (ठ) अन्य प्रतियोगिता,
- (៥) विद्यालयले प्रत्येक शुक्रबारको दैनिक पठनपाठनको कार्य समाप्त भएपछि विद्यार्थीलाई अतिरिक्त क्रियाकलापको कार्यक्रममा सहभागी गराउनु पर्नेछ ।

१००. विद्यालय शिक्षा सेवाको गठन, तह, श्रेणी विभाजन र दरवन्धी सम्बन्धी व्यवस्था :

- (१) यस सम्बन्धमा संघ तथा प्रदेशको कानून वा नियमसँग तादात्म्यता कायम हुने गरी कार्यपालिकाले कार्यविधिवानाई गाउँ र गाउँसभावाट स्वीकृत गराए वमोजिम हुनेछ ।

१०१. जिम्मेवार रहने :

- (१) प्रधानाध्यापक स्थानिय तह, अभिभावक एवं विद्यार्थीप्रति जिम्मेवार हुनेछ, यसका लागि उनले अभिभावक एवं विद्यार्थीको राय, सुभाव र पृष्ठपोषण लिनेछन् ।
- (२) प्रचलित मापदण्डको पालना एवं गुणस्तरिय शिक्षाको लागि प्रधानाध्यापकले शिक्षा समितिसँग कार्यसम्पादन करार गर्नुपर्नेछ ।
- (३) शिक्षक एवं कर्मचारी प्रधानाध्यापकप्रति जवाफदेही हुनेछन् । निजहरूले गुणस्तरीय शिक्षाका लागि गाउँकार्यपालिका, शिक्षा समिति र शिक्षा अधिकृतले प्रचलित कानून वमोजिम दिएका निर्देशन पालना गर्नु पर्नेछ । अपेक्षित शैक्षिक उपलब्धिका लागि शिक्षकहरूले प्रधानाध्यापकसँग कार्यसम्पादन करार गर्नुपर्नेछ ।
- (४) शिक्षालाई मौलिक हक्कको रूपमा स्थापित गर्न गाउँकार्यपालिकाले प्रत्येक विद्यालयका लागि निश्चित भौगोलिक क्षेत्रलाई सेवा क्षेत्रको रूपमा तोकिदिन सम्नेछ । त्यस्तो भौगोलिक क्षेत्र भित्रका टुहुरा, अलपत्र परेका र बेसाहारा तथा अतिविपन्नतामा परी विद्यालय जान नसकेका वा विद्यालय छोडेका बालबालिकालाई छात्रवृत्ति वा विशेष व्यवस्था गरी वा निजका अभिभावक वा संरक्षकलाई संभाराई बालबालिकालाई विद्यालयमा त्याउनु गाउँपालिका, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको

- जिम्मेवारी हुनेछ । विद्यार्थीलाई अपेक्षित शैक्षिक उपलब्धि हासिल हुने गरी सिकाउने र टिकाउने दायित्व प्रधानाध्यापक र शिक्षकहरूको हुनेछ ।
- ५) कुनै अभिभावक वा संरक्षकले विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय पठाउन अटेर गरेमा वा सम्झाई बुझाई गर्दा समेत बालबालिकालाई विद्यालय नपठाउने अभिभावकहरूको सुची प्रकासन गरि न्युनतम रु ५००० रु २५००० सम्म जरिवाना र गाउँपालिकाबाट दिइने सिफारिस सहितको अन्य सेवा सुविधाबाट बच्चित गरिनेछ ।
१०२. **संरक्षकको भूमिका:** बडाअध्यक्षले आफ्नो बडा भित्रका विद्यालयको गुणस्तरीय शिक्षाका लागि प्रमुख संरक्षकको रूपमा कार्य गर्नु गराउनुपर्नेछ ।
१०३. **स्थानीय तहका निर्वाचित पदाधिकारीहरूले पालना गर्नुपर्ने आचारसंहिता :** स्थानीय तहका निर्वाचित पदाधिकारीहरूले देहायबमोजिमको आचारसंहिता पालना गर्नुपर्नेछ :
- (क) धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, वर्ग, क्षेत्र वा सम्प्रदायको आधारमा घृणा वा द्वेष उत्पन्न हुने कुनै क्रियाकलापमा भाग लिन नहुने,
 - (ख) राजनीतिक दल वा अन्य कुनै दलगत समूहको स्वार्थमा विद्यार्थी र शैक्षिक संरचनाको प्रयोगलाई निषेधित गर्नुपर्ने,
 - (ग) विद्यालयको समग्र शैक्षिक गुणस्तरको अभिवृद्धिमा ध्यान दिनुपर्ने
 - (घ) जनप्रतिनिधि समाजकै रोल मोडेल हुने हुँदा सार्वजनिक ठाउँहरू तथा विद्यालय वा शैक्षिक संस्थामा उपस्थित रहेदा नकारात्मक सन्देश प्रवाह हुने कुनै क्रियाकलाप नगर्न सजग रहनु पर्ने ।
१०४. **शिक्षक तथा कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता :** शिक्षक तथा कर्मचारीले देहाय बमोजिमको आचार संहिता पालन गर्नु पर्नेछ :-
- (क) आफुलाई खटाइएको ठाउँमा गई तोकिएको काम गर्नु पर्ने,
 - (ख) निर्धारित समयमा नियमित रूपले विद्यालयमा आए गएको समय जनाई हाजिर हुनु पर्ने र पहिले बिदाको अनुमति स्वीकृत नगराई विद्यालयमा अनुपस्थित हुनु नहुने,

- (ग) आफ्नो सेवा सम्बन्धी कुरामा मतलब साध्य गर्ने मनसायले कसैमाथि पनि कुनै राजनैतिक वा अवाञ्छनीय प्रभाव पार्न वा प्रभाव पार्ने प्रयत्न गर्न नहुने,
- (घ) नेपाल सरकार र नेपाली जनताको पारस्परिक सम्बन्धमा वा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी आफ्नो वास्तविक वा काल्पनिक नामबाट वा वेनामी कुनै लेख प्रकाशित गर्न वा प्रेसलाई कुनै खबर दिन वा रेडियो वा टेलिभिजन आदि जस्ता सुचना माध्यमद्वारा भाषण प्रसारित गर्न वा कुनै सार्वजनिक भाषण दिन वा वक्तव्य प्रकाशित गर्न नहुने,
- (ङ) विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन र अध्यापनलाई आफ्नो मुख्य लक्ष्य सम्झनु पर्ने,
- (च) आज्ञाकारिता, अनुशासन, सद्भावना, सहयोग, सदाचार, सहानुभूति, धैर्य र सच्चरित्रतालाई प्रोत्साहन दिनु पर्ने,
- (छ) कुनै भाषा, सम्प्रदाय तथा धर्म विरोधी भावना शिक्षक तथा विद्यार्थी वर्गहरूमा फैलाउन नहुने,
- (ज) सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र सम्बन्धीत स्थानीय तहको स्वीकृति नलिई आफु वहाल रहेको विद्यालय बाहिर काम गर्न नहुने,
- (झ) विद्यालय वा शैक्षिक संस्थाको माध्यमद्वारा राष्ट्रिय भावना जागृत गरी देशमा भावनात्मक एकता ल्याउन काम गर्नु पर्ने,
- (ञ) नेपाल राष्ट्रको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी देशको शान्ति, सुरक्षा, वैदेशिक सम्बन्ध र सार्वजनिक मर्यादा तथा अदालतको अवहेलना हुने वा कुनैपनि कार्यालय वा अधिकृतको कानूनद्वारा निर्धारित कर्तव्य पूरा गर्नमा बाधा विरोध हुने गरी प्रदर्शन, हड्डताल, थुनछेक तथा घेराउ गर्न नहुने ।
- (ट) विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने,
- (ठ) आफुले अध्यापन गर्ने विषयमा अधिकतम विद्यार्थी उत्तीर्ण गराउने तथा निर्धारित अपेक्षित शैक्षिक उपलब्धि हासील गराउने मुख्य जिम्मेवारी शिक्षकको हुनेछ ।
- (ड) विद्यालयमा रहदा तोकिएको पोषाक लगाई आउनुपर्ने ।
- (न) नियम १०४ मा जे लेखिएतापनि संघिय ऐन नियममा तोकिएको शिक्षक आचार संहिता पालना गर्नु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिमको आचार संहिताको पालन भए नभएको अभिलेख शिक्षकहरुको हकमा प्रधानाध्यापकले र प्रधानाध्यापकको हकमा व्यवस्थापन समितिले राख्नु पर्नेछ, र आचार संहिता पालन नभएको भए त्यसको विवरण गाउँपालिकामा पठाउनु पर्नेछ ।
- १०५. कोचिड तथा दयुसन कक्षा सञ्चालन सम्बन्धी व्यवस्था :**
- (१) कोचिड तथा दयुसन जस्ता शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने व्यक्तिले संस्थाको विधान तयार गरी अध्यापन गर्ने कक्षा र विषय समेत खुलाई अनुमतिको लागि शिक्षा शाखामा निवेदन दिनु पर्नेछ ।
 - (२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा आवश्यक जाँचबुझ गरी शिक्षा अधिकृतले गाउँपालिकाबाट तोकिएको शुल्क जम्मा गर्न लगाई आवश्यक शर्त तोकी कोचिड तथा दयुसन कक्षा सञ्चालन गर्न अनुमति दिन सक्नेछ ।
 - (३) उपनियम (२) बमोजिम अनुमति लिनु अघि सम्बन्धित व्यक्तिले गाउँपालिकाले तोकेको बैडकमा पचासहजार रुपया धरौटी राख्नु पर्नेछ ।
 - (४) अनुमति प्राप्त व्यक्तिले शर्त बमोजिम कोचिड कक्षा सञ्चालन नगरेमा शिक्षा अधिकृतले त्यस्तो अनुमति जुनसुकै बखत रद्द गर्न सक्नेछ ।
- तर अनुमति रद्द गर्नु अघि सम्बन्धित व्यक्तिलाई आफ्नो सफाई पेश गर्ने मौका दिनु पर्नेछ ।

- १०६. विद्यार्थीले पालन गर्नु पर्ने आचार संहिता :** विद्यार्थीहरुले देहाय बमोजिमको आचार संहिता पालन गर्नु पर्नेछ :
- (क) शिक्षकको आज्ञापालन, आदर गर्नु पर्ने र जिम्मेवारी बहन गर्नुपर्ने,
 - (ख) विद्यालयमा वा बाहिर जहाँसुकै समय अनुशासनमा रहनुपर्ने,
 - (ग) राष्ट्रियता, भाषा र संस्कृतिको उत्थानको निमित्त सधै प्रयत्नशील रहनुपर्ने,
 - (घ) विद्यालयले आयोजना गरेको कार्यक्रममा सक्रिय रूपमा भाग लिनु पर्ने,
 - (ङ) सबैसँग शिष्ट व्यवहार गर्नुपर्ने,

- (च) व्यवस्थापन समितिले निर्धारण गरेका अन्य आचार संहिता पालना गर्नु पर्ने ।
- (छ) माथि जे लेखिएतापनि संघीय ऐनले तोके बमोजिमको आचारसंहिता पालना गर्नु पर्ने ।
- (१०७) शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षा समितिले प्रचलित कानुन सम्मत कार्यविधि बनाई गाउँभित्रका सामुदायिक र संस्थागत विद्यालयको बीचमा एक अर्काका राम्रा अभ्यासको प्रयोग गर्न कार्यक्रमहरु सञ्चालन गर्न सक्नेछ ।
- (१०८) **विद्यालयहरु शान्तिक्षेत्र रहने :** गाउँपालिका क्षेत्र भित्रका सबै विद्यालयहरु शान्तिक्षेत्र हुनेछन् ।
- (१०९) भयरहित तथा बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा पाउने विद्यार्थीको हक र अधिकार रहनेछ, यसको लागि विद्यालय व्यवस्थापन समितिले आवश्यक कार्यविधि तयार गरी कार्यान्वयन गर्नुपर्नेछ ।
- (११०) **अधिकार प्रयायोजन गर्न सक्ने :** गाउँकार्यपालिका, शिक्षा समिति, प्रमुख प्रशाशकीय अधिकृतले यस नियमावली बमोजिम आफुलाई प्राप्त अधिकार मध्ये आवश्यकता अनुसार केही अधिकार शिक्षा अधिकृत वा अन्य पदाधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
- (१११) **निर्देशिका बनाउने सक्ने :** यस नियमावलीको अधिनमा रही नियमावलीमा लेखिएका बुदाहरु कार्यान्वयन गर्न आवश्यकता अनुसार कार्यपालिका वा शिक्षा समितिले निर्देशिका बनाई लागु गर्न सक्नेछ ।
- (११२) **आर्थिक ऐन नियमको प्रक्रिया पुरा गर्नु पर्ने :** यस नियमावलीमा जुनसुकै कुरा लेखिएको भएतापनि विद्यालयले कुनै आर्थिक कारोबार गर्दा नेपाल सरकारको प्रचलित आर्थिक ऐन नियमहरुको प्रक्रिया पुरा गर्नु पर्नेछ ।
- (११३) **अनुसूचीमा हेरफेर :** कार्यपालिकाले गाउँ शिक्षा समितिको सिफारिसमा अनुसूचीमा आवश्यक हेरफेर तथा संशोधन गर्न सक्नेछ ।
- (११४) **यसै नियमावली बमोजिम भएको मानिने :** यस अघि शिक्षा नियमावली बमोजिम भए गरेका कार्यहरु यसै नियमावली बमोजिम भएको मानिनेछ ।
- (११५) यो नियमावलीमा लेखिए जति कुराहरु यसै नियमावली बमोजिम हुने तर संघीय कानुन तथा प्रादेशिक कानुन सँग बाझिएको हदसम्म अमान्य हुनेछ तथा यसमा नलेखिएका कुराहरु प्रचलित शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुन बमोजिम हुनेछन् ।

- (११६) यस नियमावलीमा लेखिएका कुराहरुको कार्यान्वयनका लागि आवश्यकता अनुसार शिक्षा विकास तथा समन्वय इकाईसँग समन्वय गरी सम्पादन गरिनेछ ।

अनुसूची-१

(नियम ३ संग सम्बन्धित)

विद्यालय खोल्ने अनुमतिको लागि दिइने निवेदन

श्रीमान् अध्यक्ष ज्यू

ग्रामथान गाउँपालिका, मोरड

विषय : विद्यालय खोल्ने अनुमति सम्बन्धमा ।

महोदय,

शैक्षिक सत्र दर्चिं तहको विद्यालय
खोल्न चाहेकोले अनुमतिको लागि देहायका विवरणहरु खुलाई यो निवेदन गरेको छु ।

(क) प्रस्तावित विद्यालयको :

१. नामः
२. ठेगाना: ग्रामथान गाउँपालिका. वडा नं. गाउँ र
टोल फोन: पफ्टेक्स नं.

३. किसिमः
(१) सामुदायिक (२) संस्थागत (अ) निजी शैक्षिक गुठी
(आ) सार्वजनिक शैक्षिक गुठी (इ) प्राविधिक शिक्षा

४. अनुमति लिन चाहेको तह र सञ्चालन गर्ने कक्षा:
५. भविष्यमा सञ्चालन गर्न चाहेको तह र कक्षा:

(ख) प्रस्तावित विद्यालयको लागि पूरा गरिएको भौतिक पूर्वाधार :

१. भवनको:
(१) संख्या: (२) कच्ची वा पक्की वा अर्ध पक्की
(३) आफ्नै वा बहालमा वा सार्वजनिक

२. कोठाको विवरणः
कोठाको संख्या लम्बाई चौडाई उचाई भयाल ढोकाको अवस्था प्रकाश
वत्तीको अवस्था प्रयोजन कैफियत

३. फर्निचरको संख्या:
(१) डेस्क (२) बेच्च (३) टेबल (४) दराज (५) मेच
(६) अन्य

४. खेलकूद मैदानको अवस्था र जग्गा: (रोपनी वा विगाहामा)
५. शैक्षालयको संख्या : (१) छात्रले प्रयोग गर्ने
(२) छात्राले प्रयोग गर्ने

६. खानेपानीको अवस्था:

७.	पुस्तकालयको अवस्था तथा पुस्तकको संख्या:	
८.	प्रयोगशाला:	
	सामग्री:	
९.	सवारी साधनको विवरण:	
१०.	शैक्षिक सामग्रीको विवरण:	
(ग)	विद्यार्थी संख्या: (प्रस्तावित)	
	कक्षा	
		संख्या
(घ)	शिक्षक संख्या: (प्रस्तावित)	
(ङ)	आर्थिक विवरण: (प्रस्तावित)	
१.	अचल सम्पत्ति:	
२.	चल सम्पत्ति:	
३.	वार्षिक आमदानी:	
४.	आमदानीको स्रोत:	
माथि लेखिएका विवरण हरु ठीक साँचो छ, भुट्टा ठहरे कानून बमोजिम सहुँला वुभाउँला ।		
	निवेदकको-	
	सही:	
	नाम:	
	ठेगाना:	
	मिति:	
संलग्न गर्नु पर्ने कागजातहरु :		
(१)	गुठी अन्तर्गत विद्यालय सञ्चालन गर्ने भए शैक्षिक गुठीको विधानको प्रतिलिपि ।	
(२)	जग्गा वा भवन भाडामा लिने भए कम्तीमा दश वर्षसम्मको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कवुलियतनामा सम्बन्धी पत्र ।	
(३)	प्रस्तावित विद्यालयको क्षेत्रको शैक्षिक नक्सा ।	
(४)	सम्बन्धित वडासमितिको सिफारिस ।	
(५)	जुन तहको विद्यालय खोल निवेदन दिएको हो सब भन्दा नजिकको विद्यालयको वि व्य स र वडा शिक्षा समितिको सिफारिश सहित विद्यालयबाट सोही तहको सहमतिपत्र ।	
(६)	नजिकको विद्यालयबाट पैदल दुरी ३० मिनेट वा १.५ किमि दुरी भएको ।	

अनुसूची-२**(नियम ४ संग सम्बन्धित)**

विद्यालय खोल्नको लागि चाहिने पूर्वाधारहरु

- (क) कक्षा कोठाहरू सामान्यतया नौ फिट उचाईको र घाम तथा पानीबाट बचाउ हुने किसिमको हुनु पर्ने,
- (ख) कक्षागत क्षेत्रफल आधारभूत विद्यालयको हकमा प्रति विद्यार्थी १.०० वर्ग मीटर तथा माध्यमिक विद्यालयको हकमा १.२० वर्ग मीटर भन्दा कम हुन नहुने,
- (ग) अध्यापन गराइने कक्षा कोठामा हावाको प्रवाह, प्रकाशको व्यवस्थाको साथै स्वस्थ हुनु पर्ने,
- (घ) कक्षा कोठामा विद्यार्थी संख्याको आधारमा फर्निचरको व्यवस्था हुनु पर्ने,
- (ङ) यथेष्ट स्वस्थकर खानेपानीको प्रवन्ध गर्नुपर्ने,
- (च) प्रारम्भिक बाल शिक्षा केन्द्र बाहेक अन्य विद्यालयमा छात्र छात्राको लागि अलग अलग शैक्षालयको व्यवस्था हुनुपर्ने र प्रत्येक थप ५० जना विद्यार्थीको लागि एक कम्पार्टमेन्ट थप हुनुपर्ने,
- (छ) पाठ्यक्रम, पाठ्यसामग्री, शिक्षक निर्दिशिका सहितको १ विद्यार्थी बराबर कम्तीमा २ प्रतिका दरले पुस्तक उपलब्ध भएको पुस्तकालय हुनु पर्ने,
- (ज) शिक्षण क्रियाकलापको लागि आवश्यकीय शैक्षिक सामग्रीहरु जस्तै(सेतोपाटी, कालोपाटी, नक्सा, ग्लोब, गणितीय सामग्री आदि हुनु पर्ने,
- (झ) सम्पूर्ण विद्यार्थीहरु एकैसाथ उभिन सक्ने मैदान हुनु पर्ने,
- (ञ) प्रारम्भिक बाल शिक्षा केन्द्रमा घर बाहिरका क्रियाकलापहरू सञ्चालन गर्न पुर्ने र अन्य विद्यालयका लागि भलिबल खेल मिल्नेसम्मको खेल मैदानको व्यवस्था र खेल सामग्रीको व्यवस्था हुनु पर्ने,
- (ट) पाठ्यक्रम अनुसारको विज्ञान सामग्रीको व्यवस्था हुनु पर्ने,
- (ठ) सामुदायिक विद्यालयमा प्रत्येक कक्षामा सामान्यतया प्रति कक्षा २२ जना र संस्थागत विद्यालयमा सामान्यता प्रतिकक्षा कम्तीमा वाईस जना देखि बढीमा चौवालीस जना सम्म र औसतमा तेसीस जना विद्यार्थी हुनु पर्नेछ ।
- (ड) सामुदायिक विद्यालयमा कम्तीमा देहाय बमोजिमको शिक्षकको व्यवस्था हुनु पर्ने:- माध्यमिक तहको ०-१० कक्षाका लागि - १२ जना माध्यमिक तहको ०-१२ कक्षाका लागि - १५ जना आधारभूत तहको ०-८ कक्षाका लागि - ९ जना

आधारभूत तहको ०-५ कक्षाको लागि- ४ जना
 प्रारम्भिक बालबिकास केन्द्रको लागि- २ जना
 तर संस्थागत विद्यालयमा कक्षा शिक्षक अनुपात न्यूनतम १:१.४ हुनु पर्नेछ ।

- (द) विद्यालयको स्थायी आय स्रोत हुनु पर्ने,
- (ण) विद्यालयमा प्राथमिक उपचार सामग्रीको व्यवस्था हुनु पर्ने,
- (त) आवासीय विद्यालयको लागि आवास भवन हुनु पर्ने,
- (थ) विद्यालयको हाता पखाल वा बारले घेरिएको हुनु पर्ने,
- (द) भाडाको भवनमा विद्यालयको सञ्चालन गर्ने भए कम्तीमा दश वर्ष घर भाडा सम्बन्धी सम्झौता भएको हुनु पर्ने ।
- (ध) विद्यालयमा वालमैत्री अपाङ्गता मैत्री तथा वातावरण मैत्री हुनुपर्ने
- (न) कुनै पनि विद्यालयवाट पैदल ३० मिनेट लाग्ने वा १.५ कि.मीको दुरीमा हुनु पर्ने ।

अनुसूची-३

(नियम ५ को उपनियम (१) र (३) सँग सम्बन्धित)

विद्यालय सञ्चालन गर्न दिइने अनुमति

श्री
 ग्रामथान गाउँपालिका, मोरड

विद्यालय खोल्ने सम्बन्धमा मिति.....मा प्राप्त निवेदन उपर कारबाही हुँदा शिक्षा नियमावली, को नियम ४ बमोजिमको पूर्वाधार पूरा गरेको देखिएकोले यस ग्रामथान गाउँकार्यपालिको मितिनिर्णय अनुसार शैक्षिक सत्र देखि आधारभूत/माध्यमिक तहकोकक्षासम्मको विद्यालय सञ्चालन गर्न यो अनुमति दिइएकोछ ।

कार्यालयको छाप

अनुमति प्रदान गर्ने अधिकारीको,-

सही :

मिति :

नाम :

पद :

अनुसूची -४

(नियम ७ को उपनियम (१) संग सम्बन्धित)
विद्यालयको स्वीकृतिको लागि दिइने निवेदन

श्रीमान् अध्यक्ष ज्यू
ग्रामथान गाउँपालिका, मोरड

विषय: विद्यालयको स्वीकृति सम्बन्धमा।

स्थानीय शिक्षा समितिको मिति को निर्णयानुसार अनुमति पाई खोलिएको यस विद्यालयको स्वीकृति पाउन निम्न विवरणहरू खुलाई यो निवेदन गरेको छु।

(क) विद्यालयको :

- १. नाम :
- २. ठेगाना : ग्रामथान गाउँपालिका..... वडा नं. गाउँ/टोल
- फोन नं. फ्याक्स नं.
- ३. अनुमति प्राप्त गरेको तह र मिति :

आधारभूत तह

मिति:.....

माध्यमिक तह

मिति :.....

(ख) विद्यालयको भौतिक अवस्था :

- १. भवनको :
 - (१) संख्या :
 - (२) कच्ची र पक्की र

अर्धपक्की

(३) आफै र बहालमा र सार्वजनिक

- २. कोठाको विवरण :

३. फर्निचरको संख्या:

- (१) डेक्स (२) बेङ्च (३) टेबुल (४) दराज (५) मेच (

६) अन्य

४. खेलकुद मैदानको अवस्था र जग्गा (रोपनी वा विगाहामा)

५. शौचालयको संख्या : महिला/पुरुष

६. खानेपानीको अवस्था :

७. पुस्तकालयको अवस्था :

८. प्रयोगशालाको अवस्था:

९. सवारी साधनको विवरण :

१०. शैक्षक सामाग्रीको विवरण :

(ग) विद्यार्थी संख्या: (कक्षागत रूपमा)

(घ) शिक्षकको संख्या :

(ङ) आर्थिक स्थिति:

१. अचल सम्पत्ति

२. चल सम्पत्ति

३. वार्षिक आमदानी

४. आमदानीको स्रोत

माथि लेखिएको व्यहोरा ठीक साँचो छ, भुद्धा ठहरे कानून बमोजिम सहुँला बुझाउँला।

।

निवेदकको-

विद्यालयको छाप

सही:

नाम :

ठेगाना :

मिति :

अनुसूची-५**(नियम ७ को उपनियम (३) र (४) सँग सम्बन्धित)**

विद्यालयको स्वीकृति सम्बन्धमा

श्री.....विद्यालय,

ग्रामथान, मोरड

त्यस विद्यालयबाट मिति.....मा विद्यालय स्वीकृत
 गर्ने सम्बन्धमा दिएको निवेदन उपर कारबाही हुँदा शिक्षा नियमावली, को
 नियम ६ बमोजिमका शर्तहरू पालन गरेको देखिएकोले ग्रामथान गाउँकार्यपालिकाको
 मितिको निर्णय अनुसार कक्षा.....देखि कक्षा.....सम्म शिक्षा
 प्रदान गर्न स्वीकृति प्रदान गरिएको छ।

कार्यालयको छाप

स्वीकृति प्रदान गर्ने अधिकारीको,-

सही :

नाम:

पद:

मिति:

अनुसूची-६**(नियम ९ को उपनियम (२) सँग सम्बन्धित)**

मुनाफा नलिने गरी विद्यालय सञ्चालन गर्न पूरा गर्नु पर्ने पूर्वाधार

१. प्रति कक्षा न्यूनतम ११ जना विद्यार्थी हुनु पर्ने
२. विद्यार्थीलाई आवश्यक पर्ने कक्षा कोठा, फर्निचर, पिउने पानी, खेल मैदान तथा पुस्तकालयको पर्याप्त व्यवस्था भएको हुनु पर्ने,
३. आवश्यक शिक्षकको व्यवस्था भएको हुनु पर्ने,
४. पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरे बमोजिमका सिकाई उपलब्धिहरू पूरा हुने गरी विद्यालय शिक्षण सिकाई कार्यक्रमको तर्जुमा गरिएको हुनु पर्ने,
५. मन्त्रालयले तोके बमोजिम अन्य पूर्वाधार पूरा भएको हुनु पर्ने।

अनुसूची-७

कम्पनी अन्तर्गत सञ्चालित विद्यालयलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न दिइने निवेदन

श्रीमान् अध्यक्ष ज्यू ,
ग्रामथान गाउँपालिका, मोरड
विधय : शैक्षिक स

महोदय

मैले र हामीले निम्न विद्यालय कम्पनी अन्तर्गत सञ्चालन गरेकोमा सो विद्यालय शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न चाहेकोले देहायका विवरणहरु खुलाई यो निवेदन गरेको छ/छौ।

१. विद्यालयको :

(क) नाम :

(ख) ठेगाना: वडा नं

२. विद्यालय सञ्चालन भएको मिति :

३. निजी वा सार्वजनिक कुन शैक्षिक गुठी अन्तर्गत विद्यालय सञ्चालन गर्न चाहेको हो ? सो व्यहोरा :

४. अन्य आवश्यक क्राहरु :

माथि लेखिएका विवरणहरु ठीक साँचो छ भुट्टा ठहरे कानुन बमोजिम सहुँला बफाँउला ।

निवेदककोः

सही : नाम :

ठेगाना : सिति :

निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू :

- (१) शैक्षिक गुठीको रूपमा विद्यालय सञ्चालन गर्न आपत्ति नभएको कम्पनी रजिस्ट्रारको कार्यालयको पत्र ।
 - (२) कम्पनीका सञ्चालक तथा व्यवस्थापन समितिको निर्णय ।
 - (३) कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रतिलिपि ।
 - (४) प्रस्तावित शैक्षिक गुठीको विधान ।
 - (५) निवेदकको नागरिकताको प्रतिलिपि ।

अनुसूची-८**(नियम १० को उपनियम (४) सँग सम्बन्धित)**

कम्पनी अन्तर्गत विद्यालयलाई सञ्चालित शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न दिइने स्वीकृति

श्रीविद्यालय

ग्रामथान, मोरड,

विषय : शैक्षिक गुठी अन्तर्गत विद्यालय सञ्चालन गर्ने स्वीकृति दिइएको सम्बन्धमा ।

त्यस विद्यालयले मिति..... मा शैक्षिक गुठी (सार्वजनिक र निजी) अन्तर्गत सञ्चालन गर्ने स्वीकृतिको लागि दिएको निवेदन उपर कारवाही हुँदा यस ग्रामथान गाउँकार्यपालिकाको मिति को निर्णयानुसार त्यस विद्यालयलाई शैक्षिक गुठी (सार्वजनिक/निजी) को रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ ।

कार्यालयको छाप :
अधिकारीको,-

स्वीकृति प्रदान गर्ने

सही :

नाम :

पद :

कार्यालय :

मिति :

अनुसूची- ९**(नियम ३८ को उपनियम (१) सँग सम्बन्धित)**

प्रारम्भिक वाल शिक्षा वा नर्सरी केन्द्र सञ्चालनका लागि दिइने निवेदन

श्रीमान् अध्यक्ष ज्यू
ग्रामथान गाउँपालिका,मोरड

विषय: प्रारम्भिक वाल शिक्षा केन्द्र सञ्चालन गर्न अनुमति पाऊँ ।

शैक्षिक सत्र.....देखि प्रारम्भिक वाल शिक्षा केन्द्र सञ्चालन गर्न अनुमति पाउन अभिभावक तथा समुदाय /विद्यालय व्यवस्थापन समितिको मिति.....को निर्णयानुसार देहायका विवरण र कागजात संलग्न गरी यो निवेदन पेश गरेको छु/छौं ।

(क) प्रस्तावित प्रारम्भिक वाल शिक्षा केन्द्रको,-

(१) नाम :

(२) ठेगाना : ग्रामथान गाउँपालिका..... वडा नं. गाउँ वा टोल..... फोन नं.

(३) सेवा पुर्याइने वालबालिकाको संख्या :

(ख) सञ्चालनका लागि जिम्मेवारी लिने वा आवद्धता दिने विद्यालयको,-

(१) नाम:-

(२) ठेगाना:-

(३) फोन नं:

(ग) प्रस्तावित प्रारम्भिक वाल शिक्षा केन्द्रको भौतिक पूर्वाधारहरू :

- | | |
|--|----------------------------------|
| (१) भवन: (अ) कोठा | (आ) कच्ची वा पक्की |
| (इ) के ले बनेको | (ई) भाडा/आफै/सार्वजनिक |
| (२) फर्निचरको विवरण: | (अ) मेच : (आ) टेवुल : |
| क्षेत्रफल:(अ) आफै | (इ) खेलकुद मैदान र त्यसको |
| (४) शौचालयको अवस्था: | (आ) भाडामा वा सार्वजनिक (इ) अन्य |
| कच्ची / पक्की (इ) पानीको व्यवस्था भए नभएको | (आ) संख्या (आ) |
| (५) खानेपानीको अवस्था: (अ) बोकेर ल्याउने | (आ) धाराबाट प्राप्त |
| (इ) पर्याप्त /अपर्याप्त | |

(६) पाठ्यसामग्रीको नाम र संख्या : (अ)

(इ)

(७) आर्थिक विवरणः (अ) अचल सम्पत्ति

अन्य

(द) आमदानीको स्रोतको व्यवस्था कसरी मिलाइन्छ :

(९) अन्य कुनै विवरण भए उल्लेख गर्ने:

माथि लेखिएको विवरण ठीक छ, भुट्टा ठहरे कानून बमोजिम सहुँला र बुझाउँला ।

निवेदकको,-

संस्थाको छाप सहीः

(आ)

(इ)

(आ) चल सम्पत्ति

नामः-

मिति:-

ठेगाना :

संलग्न कागजात :

(१) भवन खेल मैदान सम्बन्धी प्रमाण, कागजात र विवरण ।

(२) संस्थावाट सञ्चालन गर्ने भएमा संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि र नियमानुसारको नवीकरण र लेखापरीक्षण प्रतिवेदन

(३) आपसी सहयोग समूहबाट निवेदन गरिएको भए त्यस्तो समूहको वैठकको निर्णय ।

(४) कुनै विद्यालयसँग आवद्ध गरी सञ्चालन गर्न खोजिएको भए सो विद्यालयको सिफारिस ।

अनुसूची-१०

(नियम ३८ को उपनियम (२) सँग सम्बन्धित)

प्रारम्भिक बाल शिक्षा केन्द्र सञ्चालन गर्न दिइने अनुमति

श्री.....

.....।

विषय : प्रारम्भिक बाल शिक्षा केन्द्र सञ्चालन गर्न दिइएको अनुमति

तपाइँले त्यस विद्यालय/संस्थाले प्रारम्भिक बाल शिक्षा केन्द्र सञ्चालन गर्ने सम्बन्धमा यस गाउँ गाउँकार्यपालिकाको कार्यालयमा दिनु भएको निवेदन उपर कारबाही हुँदा शिक्षा नियमावली, समेतको पूर्वाधार पूरा गरेको र यस गाउँकार्यपालिकाको नक्साङ्कार्यपालिकाको कार्यालयमा परेकोले ग्रामथान गाउँकार्यपालिकाको मिति को निर्णय अनुसार शैक्षिकसत्र देखि प्रारम्भिक बाल शिक्षा केन्द्र सञ्चालन गर्न अनुमति प्रदान गरिएकोछ ।

अनुमति प्रदान गर्ने अधिकारीको,-

कार्यालयको छाप

सहीः

नाम :

पद:

मिति:

अनुसूची-११
(नियम ५० को उपनियम (२) सँग सम्बन्धित)

विद्यालय विकास प्रस्तावको नमुना

- १) विद्यालयको वर्तमान शैक्षिक र आर्थिक अवस्था:
- २) विद्यालयले हासिल गर्नु पर्ने अपेक्षित उपलब्धि :
- ३) वर्तमान अवस्था र अपेक्षित उपलब्धीको सूचकगत अन्तर :
- ४) अपेक्षित उपलब्धि हासिल गर्ने स्रोत पहिचान सहितको कार्ययोजना :
- ५) कार्य योजनाका मूल्याङ्कनका सूचकहरु :
- ६) विद्यालयको SWOT Analysis

अनुसूची -१२
(नियम ५६ उपनियम (२) सँग सम्बन्धित)

विद्यालयमा रहने शिक्षक दरवन्दी

विद्यालयमा कम्तीमा देहाय बमोजिम शिक्षक दरवन्दी रहनेछन् :

- (क) प्रारम्भिक बाल शिक्षा वा नर्सरी देखि पाँच कक्षा सञ्चालन भएको विद्यालयमा साठी जनासम्म विद्यार्थी भएमा कम्तीमा तीन जना र सोभन्दा बढी विद्यार्थी भएमा कम्तीमा चार जना शिक्षक ।
- (ख) आधारभूत तहको विद्यालयमा : प्रारम्भिक बाल शिक्षा वा नर्सरीदेखि आठ कक्षा सञ्चालन भएको विद्यालयमा देहाय बमोजिमका कम्तीमा ६ जना शिक्षक :

 - (i) अंग्रेजी मूल विषय लिई स्नातक तह वा सो सरह उत्तीर्ण गरेको एकजना
 - (ii) विज्ञान वा गणित मूल विषय लिई कम्तिमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको एकजना
 - (iii) नेपाली वा संस्कृत मूल विषय लिई कम्तिमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको एकजना
 - (iv) सामाजिक विषय अध्यापन गर्नको लागि कम्तिमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको एकजना
 - (v) प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरेको एक जना
 - (vi) साविकको एस.एल. सी. वा सो सरह उत्तीर्ण गरेको एक जना ।

माध्यमिक विद्यालयमा:

१. नौं कक्षा देखि दश कक्षासम्म सञ्चालन भएको विद्यालयमा माध्यमिक तहको पाँच जना शिक्षक:-
- (i) अंग्रेजी मूल विषय लिई कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण गरेको एकजना
- (ii) गणित वा विज्ञान मूल विषय लिई कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण गरेको एकजना
- (iii) नेपाली मूल विषय लिई कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण गरेको एकजना
- (iv) सामाजिक विषय अध्यापन गर्नको लागि कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण गरेको एकजना

- (v) अन्य ऐच्छिक विषयको लागि सम्बन्धित विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको एक जना ।
२. एघार कक्षा देखि बाहु कक्षासम्म सञ्चालन भएको विद्यालयमा देहाय बमोजिमका कम्तीमा तीन जना शिक्षक :
- (i) अंग्रेजी मूल विषय लिई कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण गरेको एकजना
 - (ii) नेपाली मूल विषय लिई कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण गरेको एकजना
 - (iii) आवश्यकता अनुसार अन्य ऐच्छिक विषयको लागि सम्बन्धित विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको एक जना (माध्यमिक तह कक्षा ११ र १२ को दरबन्दी तथा अनुदानमा नियुक्त हुन सम्बन्धित विषयमा स्नातकोत्तर अनिवार्य हुनुपर्नेछ)
३. प्रारम्भिक बाल शिक्षा देखि दश कक्षासम्म सञ्चालन भएको विद्यालयमा खण्ड (क),(ख) र (ग) बमोजिमको दरबन्दी रहनेछ ।
४. प्रारम्भिक बाल शिक्षा देखि बाहु कक्षासम्म सञ्चालन भएको विद्यालयमा खण्ड(क) (ख) र खण्ड (ग) को क्रमसंख्या (२) बमोजिमको दरबन्दी रहनेछ ।
५. खण्ड (क),(ख)र (ग)को परिधि भित्र रहि गाउँपालिका शिक्षा शाखामा कामकाज गर्ने गरि गाउँ शिक्षा समितिले एक रोप्टर स्रोत शिक्षकलाई काजमा खटाउन सक्नेछ ।

द्रष्टव्य: (१) खण्ड (ख) को क्रमसंख्या (i) देखि (iv) सम्मका कम्तीमा एक एक जना शिक्षक नियुक्त नभएसम्म एउटै विषयमा एक भन्दा बढी शिक्षक नियुक्त गरिने छैन ।

- (२) खण्ड (ग) को उपखण्ड १ को क्रमसंख्या (i) देखि (iv) सम्मका कम्तीमा एक एक जना शिक्षक नियुक्त नभएसम्म एउटै विषयमा एक भन्दा बढी शिक्षक नियुक्त गरिने छैन ।
- (३) खण्ड (ग) को उपखण्ड २ को क्रमसंख्या (i) देखि (ii) सम्मका कम्तीमा एक एक जना शिक्षक नियुक्त नभएसम्म एउटै विषयमा एक भन्दा बढी शिक्षक नियुक्त गरिने छैन ।

- (४) खण्ड क,ख,गमा जे उल्लेख भएपनि विद्यार्थी संख्या बढ्दि भई दरबन्दी आवश्यक भएमा बाल विकासका शिक्षकलाई शिक्षण कार्यमा समावेश गराउन सकिनेछ ।
- (५) शिक्षक नियुक्तिको लागि आवश्यक पर्ने अध्यापन अनुमति पत्र सहित तालीम प्राप्त हुनु पर्ने र अन्य प्रचलित कानून बमोजिम हुनेछ ।
- (६) हाल विद्यालयमा उपरोक्तानुसारका विषयका योग्यता भन्दा कम योग्यता भएका स्थायी शिक्षक रहेछ भने त्यस्ता शिक्षक पदबाट नहटेसम्म साविक बमोजिमकै योग्यता भएका शिक्षकबाट अध्यापन हुने । तर निज शिक्षक आफ्नो योग्यता सम्बन्धित तह वा सो सरह पुरयाउनु पर्नेछ ।
- (७) माथि खण्ड (क) (ख) र (ग) बमोजिम नियुक्त भएका शिक्षक संस्थागत विद्यालयमा पनि सोहि बमोजिम लागु हुनेछ र अध्यापन गराउने शिक्षक तालिम प्राप्त अनिवार्य सम्बन्धित तहको अध्यापन अनुमति पत्र लिएको हुनु पर्नेछ ।
- (८) उल्लिखित दरबन्दी भित्र प्रधानाध्यापकको पद समेत समावेश रहनेछ ।

अनुसूची-१३
(नियम ५७ को उपनियम (११) संग सम्बन्धित)
रमाना – पत्र

पत्रसंख्या:

मिति :

श्री

.....।

.....को च.नंमितिको पत्रानुसार
त्यस विद्यालयमा सरुवा हुनु भएका श्रीलाई
निजको विवरण सहितको रमानापत्र दिई त्यस विद्यालयमा हाजिर हुन पठाइएको
व्यहोरा अनुरोध गर्दछु ।

१. शिक्षक वा कर्मचारीको नाम, थर :

२. संकेत नम्बर : स्थायी लेखा नं.:

नागरिक लगानी कोष नं.

सञ्चयकोष परिचयपत्र नं.

३. साविक :

(क) तह :

(ख) श्रेणी :

(ग) पद :

(घ) शिक्षक भए विषय :

(ङ) विद्यालय :

४. सरुवा भएको (क) निर्णय मिति :.....(ख) सरुवा गर्ने कार्यालय :

.....(ग) तह : (घ)

श्रेणी : (ङ) पद : (च) विषय (छ) विद्यालय :

५. वरवुभारथ सम्बन्धी विवरण: गरेको / नगरेको

६. रमाना हुने मिति :

७. रमानापत्रको मिति सम्म खर्च भएका विदा :

(क) भैपरी आउने र पर्व विदा
..... दिन ।

(ख) विरामी विदा
..... दिन ।

(ग) प्रसुती विदा
..... दिन ।

(घ) प्रसुती स्याहार विदा
..... पटक ।

(ङ) अध्ययन विदा
..... दिन ।

(च) असाधारण विदा
..... दिन ।

(छ) वेतलबी विदा
..... दिन ।

८. रमानापत्रको मितिसम्म सर्वित विरामी विदा :
..... दिन ।

९. विद्यालयमा रुजु हाजिर भएको दिन :

१०. खाइपाई आएको मासिक(क) तलब :

(ग) ग्रेडः

११. तलब भुक्तानी लिएको अन्तिम मिति :

१२. कर्मचारी संचयकोष कट्टी रकम :

१३. भुक्तानी लिएको उपचार खर्चको रकम :

मिति :

१४. तलववृद्धि हुन सुरु भएको सुरु मिति :

१५. नागरिक लगानी कोषकट्टी रकम :

१६. आयकर कट्टी रकम :

१७. (क) सावधिक जीवन बीमा कोषमा जम्मा भएको साल.....महिना.....
गते....

(ख) सावधिक जीवन बीमावापत वार्षिक प्रिमियम तिरेको साल.....महिना.....गते....

१८. चाडपर्व खर्च लिने चाडको नाम र सो चाड पर्ने तिथि र सम्भावित महिना :

१९. शिशुस्याहार भत्ता लिएको विवरण :

बोधार्थ :

श्री शिक्षा विकास तथा समन्वय इकाई, मोरड

श्री ग्रामथान गाउँपालिका (शिक्षा शाखा) मोरड

श्री राष्ट्रिय किताबखाना (शिक्षक) ।

श्री कर्मचारी संचय कोष ।

श्री नागरिक लगानी कोष ।

श्री विद्यालय ।

श्री(सम्बन्धित शिक्षक वा कर्मचारी)

सरुवा भएको कार्यालयमा हाजिर हुन जानु हुन ।

.....
प्रधानाध्यापक

अनुसूची-१४

(नियम ५८ को उपनियम (१) सँग सम्बन्धित)

सरुवा हुन दिइने निवेदन

श्रीमान् प्रमुख ज्यू,
ग्रामथान गाउँपालिका

विषय: सरुवा सम्बन्धमा ।

मलाई निम्न विद्यालयमा सरुवा गरिदिनु हुन निम्न विवरणहरु खुलाई निवेदन गरेको छु ।

शिक्षकको नाम, थर:

स्थायी ठेगाना:

तह र श्रेणी:

हालको विद्यालयको नाम र ठेगाना:

सरुवा भई जान चाहेको विद्यालयको नाम र ठेगाना:

योग्यता र तालिम :

स्थायी नियुक्ति मिति :

हालको जिल्लामा काम गरेको अवधि :

सरुवा मार्ग गर्नु पर्ने कारण :

निवेदकको-

सही :

नाम :

कार्यरत विद्यालय :

मिति:

(१) सरुवा भई जाने विद्यालयको व्यवस्थापन समितिको सहमति

(क) यस विद्यालयका शिक्षक श्री लाई

व्यवस्थापन समितिको मिति को निर्णय अनुसार यस विद्यालयबाट सरुवा भई जान सहमति दिइएको छ ।

विद्यालयको छाप

व्यवस्थापन

समितिको अध्यक्षको-

सही :

नाम :

(ख) ग्रामथान गाउँपालिका अन्तर्गतको श्री विद्यालयका शिक्षक श्री लाई सो विद्यालयबाट सरुवा भई जान सहमति दिइएको छ।

कार्यालयको छाप

शिक्षा अधिकृत

सही :
नाम :
मिति :
(२) सरुवा भई आउने विद्यालयको व्यवस्थापन समिति तथा शिक्षा शाखाको सहमति

(क) विद्यालयका शिक्षक श्री लाई व्यवस्थापन समितिको मिति को निर्णय अनुसार यस विद्यालयमा सरुवा भई आउन सहमति दिइएको छ।

विद्यालयको छाप व्यवस्थापन समितिको अध्यक्षको-

सही :
नाम :
मिति :
विद्यालय :
(ख) विद्यालयका शिक्षक श्री लाई यस गाउँपालिकाको विद्यालयमा सरुवा भई आउन सहमति दिइएको छ।

कार्यालयको छाप

विद्यालय :

मिति :

अनुसूची-१५

नियम ८६ को उपनियम (१) सँग सम्बन्धित

विद्यालयको आय व्ययको खाता राख्ने ढाँचा विद्यालयले आफ्नो आयव्ययको खाता देहाय बमोजिम राख्नुपर्ने :-

खाताको नाम
तोकिएको फाराम नं.

१) विद्यालयको बजेट खाता

फा. नं. १

फा. नं. २

२) आमदानीको हिसाब खाता

३) खर्चको हिसाब खाता

फा. नं. ३

४) नगदी खाता

फा. नं. ४

५) बैंक खाता

फा. नं. ५

६) पेशकी खाता

फा. नं. ६

७) जिन्सी खाता

फा. नं. ७

फा. नं. ८

८) मासिक आमदानी खर्चको विवरण खाता

फा. नं. ९

९) शुल्कदर्ता किताब खाता

फा.

१०) वासलात खाता

नं. १०

११) विद्यालयको भौतिक सम्पत्ति खाता

फा. नं. ११

१२) विद्यालयको अचल सम्पत्ति

फाट नं. १२